

**उन्नाइसौ
वार्षिक प्रतिवेदन
२०७५/२०७६**



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

सञ्चालक समिति



दिनेश पौड्याल
सञ्चालक



रमण नेपाल
(नागरिक लगानी कोषको प्रतिनिधि)
सञ्चालक



स्वाती रूट्टा
(सर्वसाधारणको तर्फबाट)
सञ्चालक



विश्व करण जैन
(सर्वसाधारणको तर्फबाट)
सञ्चालक



विद्या वस्न्यात
स्वतन्त्र सञ्चालक

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

पियूष राज अर्याल
कम्पनी सचिव

लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरु,

मिति २०७६ साल मंसिर महिना ११ गते बुधवार तदनुसार २७ नोभेम्बर २०१९ मा बसेको बैंकको सञ्चालक समितिको २२२ औं बैठकको निर्णय अनुसार बैंकको उन्नाइसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, स्थान र समय

मिति: २०७६ साल पौष महिना ६ गते आइतबार (२२ डिसेम्बर २०१९)

स्थान: अग्रवाल भवन, कमलपोखरी, काठमाडौं ।

समय: दिनको ठिक २:०० वजे ।

२. छलफलका विषयहरु:

(क) सामान्य प्रस्ताव

- (१) उन्नाइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
- (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने ।
- (३) बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०७६/०७७ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ)
- (४) बैंकको सञ्चालक समितिका सदस्यहरुको मनोनयन/नियुक्ति अनुमोदन गर्ने ।
- (५) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतका दरले रु ४४,६०,२५,४३२.०० (अक्षरेपि रु.चौवालिस करोड साठी लाख पच्चिस हजार चार सय बत्तीस मात्र) बराबर नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने ।

(ख) विशेष प्रस्ताव

- (१) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको १० प्रतिशतका दरले रु ८९,२०,५०,८६४.०० (अक्षरेपि रु.उनानब्बे करोड बीस लाख पचास हजार आठसय चौसठ्ठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।
- (२) उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।
- (३) बुँदा नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने ।
- (४) लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने ।

(ग)विविध ।

सञ्चालक समितिको आज्ञाले कम्पनी
सचिव



साधारण सभा सम्बन्धी सामान्य जानकारी





- (१) उन्नाइसौं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनको लागि बैंकको शेयर दाखिल खारेजको काम २०७६ साल मंसिर महिना २३ गते सोमबार (९ डिसेम्बर २०१९)बन्द रहनेछ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७६/०८/२३ भन्दा अघिल्लो दिन सम्म कारोवार भई मिति २०७६/०८/२७ गते कार्यालय समय भित्रमा बैंकको शेयरधनी कितावमा कायम शेयरधनीहरूले सो सभामा माग लिन तथा बोनस शेयर र नगद लाभांश पाउन योग्य हुनेछन्।
- (२) लेखापरिक्षकको प्रतिवेदन सहित बैंकको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरू बैंकको रजिष्टर्ड कार्यालय, हात्तिसार काठमाडौंमा र शेयर रजिष्ट्रार श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा कार्यालय समय भित्र निरीक्षण गर्न तथा त्यसको प्रतिलिपी माग गरेमा प्रतिलिपी दिने व्यवस्था मिलाईएको छ।
- (३) सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले बैंकको अर्को शेयरधनीलाई प्रतिनिधि नियुक्त गरी सो सम्बन्धी निवेदन सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै अर्थात् २०७६/०९/०४ गते अपरान्ह २ बजे भित्र श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ। प्रतिनिधिपत्र (प्रोक्सी फारम) प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा हुनु पर्नेछ।
- (४) कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधिले निज बैंकको शेयरधनी नभएपनि शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछ। यसरी प्रतिनिधि पठाउंदा सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा बैंक वा शेयर रजिष्ट्रारलाई लिखित रुपमा जानकारी गराई सक्नुपर्नेछ।
- (५) सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) प्राप्त गर्ने शेयरधनीले कूल बिक्री भएको शेयरको १५ प्रतिशत भन्दा बढी प्रोक्सी दर्ता गरेको भएमा आफूले लिएको शेयर सहित १५ प्रतिशत भन्दा बढी मतको गन्ती गरिने छैन।
- (६) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। तर प्रतिनिधि (प्रोक्सी) दिने शेयरधनीले आफूले अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (प्रोक्सी) ले सभामा भाग लिन पाउने छ, यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर भएको मानिनेछ।
- (७) प्रतिनिधि मुकरर गर्दा केही शेयर आफैँसंग बाँकी राखी आफु समेत साधारण सभामा उपस्थित हुन पाउने किसिमले आंशिक शेयरको प्रतिनिधि मुकरर गर्न पाइने छैन, सबै शेयरका लागि एकै व्यक्तिलाई प्रतिनिधि मुकरर गर्नुपर्दछ। प्रतिनिधि मुकरर गर्ने शेयरधनी स्वयम् सभामा उपस्थित भएमा प्रोक्सी स्वतः बदर हुनेछ। एक भन्दा बढी व्यक्तिलाई आधा-आधा वा अरु कुनै किसिमबाट छुट्याएर दिएमा समेत उक्त प्रोक्सी बदर हुनेछ।
- (८) एक भन्दा बढि व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन भएको एकजना प्रतिनिधिले मात्र वा लगत कितावमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन पाउनेछ।
- (९) सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा शेयर प्रमाणपत्र वा शेयरधनी नं. र परिचय खुल्ने कागजात वा बैंकको शेयर अभौतिकरण गरेको देखिने अभौतिकरण खाता (DMAT Account) को विवरण (BOID Statement) सहित उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ। हाजिरी पुस्तिका बिहान १२:०० बजेदेखि सभा चालु रहेसम्म खुल्ला रहनेछ।
- (१०) शेयरधनी महानुभावहरू सभास्थल आउंदा भोला, पोका, प्याकेट जस्ता वस्तुहरू नलिई आउनु हुन अनुरोध गरिन्छ। आवश्यक देखेमा सुरक्षाकर्मीले सुरक्षा जांच गर्न सक्ने हुंदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ।
- (११) साधारण सभा सम्बन्धी विस्तृत विवरण बैंकको web site: www.laxmibank.com मा पनि उपलब्ध छ।

लक्ष्मी बैंक लिमिटेड

केन्द्रीय कार्यालय

हात्तिसार, काठमाडौं, पो.ब.नं १९५९३

फोन नं. ४४४४६८४/८५



विषयसूची

सञ्चालक समितिको प्रतिवेदन	५
लेखापरिक्षकको प्रतिवेदन	२०
वित्तीय अवस्थाको एकिकृत विवरण	२३
एकिकृत नाफा-नोक्सान विवरण	२५
एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	२६
इक्विटिमा भएको परिवर्तनको एकिकृत विवरण	२७
एकिकृत नगद प्रवाह विवरण	३१
वित्तीय विवरणका अनुसूचीहरू	३३
वित्तीय विवरण प्रकाशन गर्द नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र	१२२
नेपाल राष्ट्र बैंकको निर्देशनउपर व्यवस्थापनको जवाफ	१२३
प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनको विवरण	१२४



उन्नाइसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन

आर्थिक वर्ष २०७५/७६

आदरणीय शेयरधनी महानुभावहरु,

आर्थिक वर्ष २०७५/७६ समग्रमा वित्तीय तथा आर्थिक हिसाबले सन्तोषजनक रह्यो । राजनीतिक स्थायित्वसँगै अर्थिक विकासको आधार समेत सिर्जना हुने संकेत देखा परेको छ भने अर्थतन्त्र गतिशिल हुँदैछ । आर्थिक वर्ष २०७५/७६ मा कूल ग्राहस्थ उत्पादनको वृद्धिदर ७.१ रह्यो जुन विगत वर्षहरुको तुलनामा उत्साहप्रद हो । यद्यपि अपेक्षा अनुरूप सरकारी खर्च परिचालन हुन नसकेको तथा कर्जाको माग बढ्दै गएको कारण आर्थिक वर्ष २०७५/७६ को अधिकांश समयमा बैकिङ्ग क्षेत्रमा लगानी योग्य रकमको अभाव सृजना हुन गयो । कर्जा लगानीका सम्बन्धमा कायम विभिन्न नियामक व्यवस्थाहरुको अधिनमा रही सिमित स्रोतबाट निक्षेप परिचालन गरी बजारको बढ्दो कर्जा मागलाई पूर्ति गर्नुप्राय बैक तथा वित्तीय संस्थाहरुलाई चुनौतिपूर्ण रह्यो ।

आर्थिक वर्ष २०७५/७६ मा बैक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप १८ प्रतिशतले तथा कर्जा प्रवाह १९.४ प्रतिशतले बढेको छ । २०७६ को असार महिनामा वाणिज्य बैकहरुको निक्षेप र कर्जा बीचको भारित औसत व्याजदर अन्तर अघिल्लो वर्षको सोही महिनाको ५.९८ प्रतिशतको तुलनामा ४.५२ प्रतिशत तथा वाणिज्य बैकहरुको औसत आधार दर अघिल्लो वर्षको सोही महिनाको १०.४७ प्रतिशतको तुलनामा ९.५७ प्रतिशत रहेको छ । यस परिप्रेक्ष्यमा बैकले गरेको प्रगति र उपलब्धि, बैक सञ्चालनमा देखिएका चुनौतिहरु, समग्र बैकिङ्ग कारोवारको समिक्षा र पुनरावलोकन गर्न कम्पनी ऐन, २०६३, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही तयार गरिएको यो प्रतिवेदन सञ्चालक समितिको तर्फबाट बैकको उन्नाइसौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको छ ।

१. विगत वर्षको कारोवारको सिंहावलोकन:

(क) प्रमुख सूचकाङ्क:

आर्थिक वर्ष २०७५/०७६ को बैकको आर्थिक विवरण र प्रमुख सूचकाङ्कहरु देहाय बमोजिम रहेका छन्:

(राशी रु. हजारमा)

शीर्षक	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	बृद्धि प्रतिशत
शेयर पूँजी	८९,२०,५०८	८२,२१,६६७	८.५०%
नेट वर्थ	१,२६,५०,०३४	१,११,६९,२६०	१३.२६%
निक्षेप	८,०३,२४,६३३	६,५५,६१,५०८	२२.५२%
जोखिम सम्पत्ति	७,७८,४४,७२३	६,२६,५६,६०८	२४.२४%
लगानी	७४,४२,४६५	७६,९८,३८९	-३.३२%
सञ्चालन मुनाफा	२२९२३३५	१६,८३,०७६	३६.२०%
कर पछिको खुद नाफा	१५,९०,०७४	११,८१,०९१	३४.६३%

(ख) शाखा विस्तार:

आ.व. २०७५/७६ तथा चालु आ.व. समेतमा गरी बैकले आफ्नो शाखा सञ्जाल विस्तार गरी ४८ जिल्लामा ११९ शाखा पुऱ्याएको छ । बैकको सेवाहरुलाई अझ चुस्त तथा सरल रुपमा समन्वय तथा सञ्चालन जोखिमलाई अझ प्रभावकारी रुपमा व्यवस्थापन गर्न बैकले सातै प्रदेशमा प्रादेशिक कार्यालय समेत सञ्चालन गरेको छ । साथै संघीय संरचना अनुसार तय भएका सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैकको शाखा खोल्ने सरकारको नीतिलाई समेत सहयोग पुऱ्याउन १८ वटा गाउँपालिकाहरुमा शाखा स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाएको छ । यी गाउँपालिकाका शाखाहरुको माध्यमबाट बैकले ग्रामीण विकास र सामाजिक सुरक्षाका लागि सरकारी खर्चको परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै



आइरहेको छ । चालु आर्थिक वर्षमा समेत आवश्यकता अनुसार थप शाखाहरु विस्तार गर्दै चालु आर्थिक वर्षको अन्त्य सम्ममा शाखा सञ्जाल १३० पुऱ्याउने लक्ष्य रहेको छ। शाखा विस्तारवाट बैंकले देशका ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्दै अधिकतम् ग्राहकहरुलाई समेटी खुद्रास्तरको निक्षेप संकलन, सेवाग्राही समक्ष भुक्तानी सेवाको सहजता, रिटेल बैंकिङ्ग सेवाको विस्तार र स्थानीय ग्राहक सुविधामा बृद्धि हुने अपेक्षा गरेको छ ।

(घ) **कार्ड तथा ATM सेवा:**

बैंकले हाल सम्म नेपालभरमा १४४ स्थानमा ATM विस्तार गरी आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले VISA Debit तथा Credit कार्ड जारी गर्दै ग्राहकहरुलाई सुविधा दिदै आएको छ । बैंकले Chip Based Cardको विश्वव्यापि मापदण्ड पूरा गरी कार्ड सेवालार्ई अझ आधुनिक र सुरक्षित बनाउन Chip Based VISAकार्ड जारी गरेको छ । यसको अतिरिक्त विदेशमा भ्रमण गर्ने ग्राहकहरुको सहजताको लागि Dollar Travel Card समेत जारी गर्दै आएको छ । यस्ता सेवाहरुको विस्तार गर्ने क्रममा नयां प्रविधिको प्रयोग गरी ATM मेशिन माफत नै Bill Payment, Mobile Recharge, Cardless cash, Fund Transfer जस्ता सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

बैंकको कार्ड तथा इलेक्ट्रोनिक रकमान्तर सेवालार्ई अझै विस्तारित, सुरक्षित र आधुनिक बनाउन बैंकको Electronic Fund Transfer (EFT) स्वीच स्थरोन्नतिको क्रममा रहेको छ । यसवाट बैंकले प्रदान गर्ने डिजिटल पेमेन्ट सेवाको दायरा विस्तार हुनुका साथै कार्ड सेवासंग इन्टरनेट बैंकिंग र मोबाइल बैंकिंग समेत एकिकृत हुनेछ ।

(ङ) **विप्रेषण:**

विप्रेषण सेवालार्ई विगत वर्षहरुको तुलनामा अझ सशक्त बनाउने अभिप्रायले बैंकले यस सम्बन्धि कार्यको लागि छुट्टै Master Agent नियुक्त गरी सो Agent माफत प्रभावकारी रुपमा विप्रेषण सेवालार्ई निरन्तरता दिएको छ । उक्त Master Agent को मातहतमा अन्य Agent, Sub-Agent हरु नियुक्त भई हालसम्म मध्यपूर्व एशियाको साउदी अरेविया, यू.ए.ई., ओमन लगायत भारत र अमेरिकासम्म यो सेवा विस्तार भइसकेको छ । विप्रेषण सेवालार्ई प्रभावकारी बनाउन बैंकले उल्लेखित मुलुकहरुका करिव १३ वटा अन्तर्राष्ट्रिय एजेन्टहरु संग सहकार्य गरी सेवा दिदै आएको छ ।

(च) **मोबाइल बैंकिङ्ग:**

आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिने क्रममा बैंकले मोबाइल बैंकिङ्गलाई थप आधुनिक तथा सुरक्षित बनाउनमोबाइल मनि (Mobile Money) एपलाई अझ परिस्कृत गर्दै लगेकोछ । यस एपको प्रयोगवाट ग्राहकहरुले इन्टरनेट वा एसएमएसको माध्यमवाट सुरक्षित प्रविधि अपनाई आफ्नो खाताबारे जानकारी लिने, अर्को खातामा रकमान्तर गर्ने, फोन/बिद्युतको बिल भुक्तानी तथा रिचार्ज गर्ने लगायतका बैंकिंग सुविधाहरु उपयोग गर्न सक्छन् ।

(छ) **साना व्यवसायी कजा:**

बैंकले साना व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरेर सुरु गरेको साना व्यवसायी कजा सेवासाना तथा मध्यम व्यवसायीहरु माझ निकै लोकप्रियता हासिल गर्न सफल भएको छ । सरल रुपमा कजा उपलब्ध हुनाले



साना तथा मध्यम व्यवसायीहरू माझ बैंकको बजार दायरा बढाउन यो सेवा उपयोगी रहेको छ। यो सेवालाई अझ विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ।

(ज) **ग्रामिण, विपन्न वर्ग तथा लघु उद्यम कर्जा**

बैंकले न्यून आय भएका ग्राहकहरूको जिवनस्तर उत्थानका लागि विभिन्न उपयोगी कर्जा योजनाहरू ल्याएको छ। विपन्न वर्गसम्म बैंकिंग पहुँच पुऱ्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत अवलम्बन गरी यस्ता कर्जाको विस्तारका लागि छुट्टै लघुवित्त इकाईको सञ्चालन गरेको छ। यस अन्तर्गत बैंकले इ-रिक्सा कर्जा, टूयाक्टर कर्जा, लक्ष्मी लघुकर्जा जस्ता उपयोगी र सरल कर्जा योजनाहरू ल्याएको छ। शहरी तथा शहरोन्मुख क्षेत्रमासञ्चालित न्यून लागत आवास (Low Cost Housing) कर्जा पोखरा, पाल्पा, विराटनगर र कोहलपुरमा सञ्चालन गरिएको छ। यसका अलावा सिन्धुपाल्चोक जिल्लाको ठुलो सिरुवारीस्थित माभी बस्तीका न्यून आय भएका भुक्तम्पिडित समुदायका लागि समेत न्यून लागत आवास कर्जा सुविधा प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कूल कर्जा तथा सापटको न्यूनतम ५.० प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७६ आश्विन मसान्तमा बैंकको विपन्न वर्गमा प्रवाहित कर्जाको अनुपात ६.७५ प्रतिशत रहेको छ।

वैदेशिक रोजगारमा गएका कामदारका परिवार तथा विप्रेषणका प्रापकहरूलाई सहज रूपमा लघुकर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले **Blockchain**मा आधारित अवधारणालाई पाइलट परियोजनाको रूपमा प्रयोगमा ल्याएको छ। संयुक्त राष्ट्र संघ पुँजी विकास कोष (UNCDF) तथा दुवईमा आधारित मनि ट्रान्सफर सञ्चालक अल फरदान एक्सचेन्जसँगको सहकार्यमा ल्याइएको यस योजना अन्तर्गत न्यु स्ट्रिट टेक्नोलोजीले प्रदान गर्ने MIFIX नामक Blockchain enabled lending ecosystem प्रयोग गरी सुचनाको सहज आदानप्रदानको माध्यमबाट छिटो छरितो वित्तीय सेवा प्रदान गर्न सकिने हाम्रो अपेक्षा छ। Blockchain प्रविधि प्रयोग गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बैंक हो।

(झ) **लक्ष्मी सहूलियत कर्जा**

बैंकले कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको “सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” को अधिनमा रही बैंकले विविधव्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूलाई सरल किस्ताबन्दीमा सहूलियतपूर्ण व्याजदरमा व्यवसायिक कर्जा सेवा प्रदान गर्दै आएको छ। यो सेवा अन्तर्गत प्रवाहित कर्जामा नेपाल सरकारले २ देखि ६ प्रतिशतसम्म व्याज अनुदान उपलब्ध गराउँदै आएको छ। यस अन्तर्गत कृषि तथा पशुपक्षी व्यवसायीहरूलाई व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित बेरोजगार युवाहरूका लागि युवा स्वरोजकार कर्जा, विदेशबाट फर्किएका युवाहरूको लागि युवा उद्यमी कर्जा, महिला उद्यमीहरूका लागि महिला उद्यमी कर्जा, दलित तथा पिछडिएका समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न उद्यमी विकास कर्जा, आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदाय र लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक कर्जा तथा भुक्तम्पिडितहरूको निजी आवास निर्माणका लागि घर कर्जा समेत गरी विभिन्न कर्जा योजनाहरू सहूलियतपूर्ण व्याजमा उपलब्ध गराउँदै आएको छ। यी कर्जाहरूका माध्यमबाट हाल करिब ३,८०० जना ग्राहकहरूले सहूलियत दरमा रु १ अर्ब २५ करोडभन्दा बढी रकम बराबरको विभिन्न कर्जा सुविधा उपभोग गरिरहेका छन्।





यसै सिलसिलामा Heifer Project International सँगको सहकार्यमा आयअर्जनको व्यवसायमा संलग्न महिला उद्यमीहरूको वित्तमा पहुँच बढाई सहूलियतपूर्ण व्याजदरमा महिला उद्यमी कर्जा उपलब्ध गराउने तथा व्यवसाय विस्तारमा सहयोग पुऱ्याउने उद्देश्यसहित एक सम्झौता समेत सम्पन्न भएको छ ।

(ब) **बैंकका सहायक कम्पनीहरूको गतिविधी:**

१. लक्ष्मी क्यापिटल मार्केट लिमिटेड:

बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, शेयर निष्काशन तथा विक्री प्रवन्धक र धितोपत्र प्रत्याभूति सेवाहरू प्रदान गर्न स्वीकृति प्राप्त गरी प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौँका अतिरिक्त काभ्रेको बनेपा र बाँकेको नेपालगञ्जस्थित शाखाहरूबाट आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । हाल यस कम्पनीले लगानी व्यवस्थापन सेवा र विविध Financial/Stock सम्बन्धी advisory सेवा र Research Report/Industry Analysis लगायतका कार्यहरू गर्दै आएको छ । त्यसैगरी यस कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट स्वीकृति लिएर Depository Participant को कार्य सुरु गरी आफ्ना ग्राहकहरूको D-MAT खाता खोली सेवा प्रदान गर्दै आएको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको संक्षिप्त वित्तीय भ्रलक निम्न बमोजिम रहेको छ :

(राशी रु. हजारमा)

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चुक्ता पूँजी	२७०,०००	१४०,०००
इक्विटि	३०५,८६४	१७४,१९५
खुद मुनाफा	३१,५७४	३०,९९६
प्रतिशेयर आमदानी (रु)	१२.१८	२७.८२
लाभांश प्रतिशत	१२.५०%	२१.४३%

साथै लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रु ५० करोड मूल्य बराबरको लक्ष्मी भ्यालु फण्ड-१ र रु १ अर्ब २५ करोड मूल्य बराबरको लक्ष्मी इक्विटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरू जारी गरेको छ । सो योजनाहरूमा लक्ष्मी बैंकको कोष प्रवर्द्धकका रूपमा १५ प्रतिशत लगानी रहेको छ । दुवै योजनाका इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई नियमित रूपमा कारोबार भईरहेको छ । लक्ष्मी भ्यालु फण्ड-१ ले आ.व. २०७५/७६ मा आफ्ना इकाइधनीहरूलाई इकाइ मूल्यको १५ प्रतिशत बराबर मुनाफा वितरण गरेको छ ।

२. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड:

बैंकले लघु वित्त कार्यक्रमलाई सशक्त र विस्तारित रूपमा अगाडी बढाउनको लागि लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडनामक सहायक कम्पनी स्थापना गरी आफ्नो कारोबार गर्दै आएको छ । काठमाडौँ महाराजगञ्जमा रहेको आफ्नै भवनमा केन्द्रिय कार्यालय रहेको संस्थाले हालसम्म आफ्नो ६७ वटा शाखाहरू मार्फतसेवा विस्तार करिब ८०,००० सदस्यहरूलाई ऋण प्रवाह गरिसकेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थामा बैंकको ७० प्रतिशत शेयर स्वमित्व रहेको छ भने ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । गत आर्थिक वर्षमा संस्थाको वित्तीय कारोबारको संक्षिप्त स्थिति निम्नबमोजिम रहेको छ :

विवरण	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चुक्ता पूँजी	२७८,३००	२४२,०००
इक्विटि	४५८,०९५	३७९,८२३
कर्जा सापट	३,५६२,८९४	२,६७०,९९४
वचत निक्षेप	१,३०८,५९९	९७०,९८१
सञ्चालन मुनाफा	१७२,६७२	१३८,८८७
खुद मुनाफा	१०९,५८९	८७,५०२
प्रतिशेयर आमदानी (रु)	४२.९३	३६.९६
बोनस शेयर प्रतिशत	१५%	-
नगद लाभांश प्रतिशत	११.३२%	२६.३२%

(ट) **अन्य शेयर लगानी:**

सहायक कम्पनीहरूका अतिरिक्त बैंकले अन्य विभिन्न संगठित संस्थाहरूका साथै जिवन तथा निर्जिवन विमा कम्पनी तथा सामूहिक लगानी कोष जस्ता विविध वित्तीय क्षेत्रहरूमा शेयर लगानी गरेको छ। बैंकको हालको शेयर लगानी तथा त्यसबाट प्राप्त लाभ मुलुकको समग्र आर्थिक अवस्था बमोजिम सन्तोषप्रद रहेको हाम्रो धारणा छ। बजारको सम्भाव्यता हेरी मध्यकालिन तथा दिर्घकालिन योजना अन्तर्गत विभिन्न शेयरहरूमा लगानी गर्ने क्रम जारी राखेका छौं।

(ठ) **नयाँ सेवाहरूको शुरुवात:**

बैंकले आधुनिक र समय सापेक्ष सेवा प्रदान गर्ने आफ्नो निति अनुरूप नयाँ वचत योजनाहरू, कर्जा सुविधासंग सम्बन्धित सेवा, Trade Finance, Digital Channel तथा अन्य आधुनिक युग सुहाउदो सूचना तथा प्रविधिसंग सम्बन्धित सुविधाहरू प्रदान गर्दैआएको छ। ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवालाई विस्तार गर्न शाखा रहित बैंकिङ्गलाई निरन्तरता दिइएको छ।

यस वर्ष बैंकले विभिन्न संस्थाहरूका कर्मचारीहरूका लागि तलवी खाता (Payroll Account) लाई विशेष सुविधाहरू सहित **शुभलक्ष्मी बचतखाता** सञ्चालनमा ल्याएको छ। साथै विदेशमा आर्जन गरेको पूँजीलाई स्वदेशमा परिचालन गर्न चाहने गैर-आवासिय नेपालीहरूका लागि वैदेशिक मुद्रामा **NRN Term Deposit** सुविधा ल्याएको छ।

सबै नेपालीलाई बैंकिंग दायराभित्र ल्याउने उद्देश्यसहित नेपाल सरकारले सञ्चालन गरेको “सबै नेपालीको खाता” अभियानलाई सहयोग पुऱ्याउन बैंकले **समृद्ध बचत खाता** सञ्चालनमा ल्याएको छ। अन्य कुनै पनि बैंकमा खाता नहुने ग्राहकहरूले सरल प्रक्रियाबाट बैंकको जुनसुकै शाखाबाट यो खाता खोल्न सक्नेछन्। यो योजना अन्तर्गत खोल्ने प्रत्येक खातामा बैंकले रु १०० जम्मा गर्नुका साथै निशुल्क चेकबुक समेत उपलब्ध गराउँदै आएको छ। हालसम्म एक हजारभन्दा बढी ग्राहकहरूले यस योजना अन्तर्गत खाता खोल्न सकेका छन्।

सूचना प्रविधिको उच्चतम उपयोगबाट ग्राहकलाई छिटो छरितो सेवा पुऱ्याउने उद्देश्य सहित खाता खोल्ने प्रक्रियालाई Digitalize गर्दै **Ctrl O** नामक Online account opening platform सञ्चालनमा ल्याएको छ। यसबाट ग्राहकहरूले घरमै बसेर आफ्नो विवरण अनलाइन अपलोड गरी सहज प्रक्रियामा खाता खोल्न सक्छन्।



बैंकका ग्राहकहरूको स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले **लक्ष्मी आरोग्य** नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ । लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरू समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरूले काठमाडौं उपत्यका लगायत अन्य विभिन्न शहरका ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

(ड) अन्य

- गत अर्थिक वर्षमा श्री सुदेश खालिङज्यूले बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यकाल पुरा गरी विदा हुनुभएको छ । साथै सञ्चालक समितिको निर्णयबाट २०७५ साल कार्तिक १५ देखि श्री अजय विक्रम शाहज्यू बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ ।
- बैंकको पूँजी परिचालनको दायरालाई फराकिलो बनाउँदै लगानी योग्य रकमको स्रोत बढाउने उद्देश्यले जारी गरेको २ अर्ब रुपैया बराबरको १० वर्ष अवधिको १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ मा शत प्रतिशत आवेदन प्राप्त भई २०७६ मंसिर १ मा बाँडफाँड समेत भइसकेको छ । यसबाट निक्षेप संकुचनका कारण पैदा भएको तरलता अभावलाई केही हदसम्म कम गर्दै लगानी योग्य रकमको सिर्जना हुनुका साथै बैंकको पूँजी कोष अनुपातमा समेत वृद्धि हुनेछ ।
- बैंकले उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्थालाई प्राथमिकतामा राखेको छ । उत्पादनशील क्षेत्रमा कूल कर्जा तथा सापटको न्युनतम २५ प्रतिशत लगानी गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था भएकोमा २०७६ आश्विन मसान्तमा बैंकको सो क्षेत्रमा कूल स्वीकृत कर्जा सीमा ३५.२३ प्रतिशत रहेको छ ।
- ग्राहकहरूको अन्तरबैंक कारोबारलाई अझ छिटो, छरितो एवं विश्वसनिय बनाउने उद्देश्य सहित नेपाल क्लियरिंग हाउस लिमिटेडसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि **Real Time Gross Settlement (RTGS)** प्रणाली लागू गरेको छ । यसबाट ग्राहकको माग बमोजिम अन्तर बैंक रकमान्तर लगायतका कारोबारहरू Real time मै settle हुन जाने हुदाँ सरल र सहज बैंकिंग सुविधा उपलब्ध हुनेछ ।
- बैंकले भित्री एवं बाह्य जनशक्तिको सिर्जनशिलताको उपयोग गर्दै आफ्नो सेवा प्रवाह तथा उपस्थितिलाई दिगो बनाउने उद्देश्यसहित **Crowdsourcing** को अवधारणालाई अगाडी बढाएको छ । यसै अन्तर्गत बैंकको Visa Debit Card को डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा गराई उत्कृष्ट डिजाइनको छनौट भई कार्ड जारी गर्ने तयारीमा रहेको छ । यसका अलावा बैंकले आन्तरिक रूपमा समेत कर्मचारीहरूबाट प्राप्त सुझाव तथा अवधारणाहरूलाई प्राथमिकता दिई विभिन्न योजनाहरूमा लागू समेत गर्दै आएको छ ।
- बैंकले लक्ष्मी लघुवित्त वित्तिय संस्थासँगको संयुक्त लगानीमा खरिद गरेको काठमाडौं महाराजगञ्ज स्थित भवनलाई Operations Center का रूपमा प्रयोगमा ल्याई IT तथा Centralized Operations सम्बन्धित Department हरू सञ्चालन गरेको छ ।

- बैंकको न्युरोड विजनेश सेन्टरबाट सम्पूर्ण विस्तारित बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले खरिद गरेको काठमाडौं, न्युरोडमा रहेको १० आना २ पैसा १ दाम क्षेत्रफलको जग्गामा भवन निर्माणका लागि डिजाइनिंग तथा स्वीकृतिको प्रकृया अघि बढाएको छ ।
- सूचना प्रविधिको बढ्दो प्रयोगबाट उत्पन्न हुने सञ्चालन जोखिम न्युनिकरण गर्न बैंकले आ.व. २०७५/७६ मा Information System Audit (IS Audit) गराएको छ । उपरोक्त परामर्शदाताबाट प्राप्त सुझाव बमोजिम बैंकको सूचना प्रविधि प्रणालीलाई थप मजबुत तथा सुरक्षित गर्दै लैजाने योजना रहेको छ ।
- Merger/ Acquisition को माध्यमबाट बैंकलाई अझ सबल र सुदृढ बनाउने उद्देश्यसहित बैंकले सम्भावनाको अध्ययन गरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सहमतिको पहल जारी राखेको छ । यस सम्बन्धमा भविष्यमा कुनै ठोस निष्कर्षमा पुगिएमा शेयरधनी महानुभावहरुलाई जानकारी गराइने छ ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट बैंकको कारोवारलाई कुनै असर पारेको भए सो असर:

विगत केही आ.व. देखि बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको कर्जाको माग यस वर्ष पनि कायम रहँदा सोही अनुरूप निक्षेप परिचालनहुन नसकेको कारण तरलतामा उच्च चाप पर्न गई समग्र बैंकिंग क्षेत्रमा नै लगानीयोग्य रकमको कमी हुन गएको अवस्था सिर्जना भएको छ । निक्षेपको सिमित स्रोतबाट कर्जाको माग पुरा गर्नुपर्ने अवस्था आउँदा व्याजदरमा उच्च प्रतिस्पर्धा समेत हुन गयो । यद्यपि पछिल्ला दिनहरुमा बजारको व्याजदरमा स्थिरता आउनु सकारात्मक हो । यस वर्ष राजनीतिक स्थायित्व सँगै देशमा अर्थिक गतिविधि निर्वाध सञ्चालन भई वित्त परिचालनमा सहजता आउने अपेक्षा गरिएको छ । त्यस पश्चात लगानीका क्षेत्रहरु विस्तार हुँदै गई बैकिङ्ग क्षेत्रलाई समेत सकारात्मक उर्जा मिल्ने नै छ । तथापि विद्यमान बजारमा मात्र सिमित भई प्रतिस्पर्धात्मक सफलता हासिल गरी लगानीकर्तालाई समुचित प्रतिफल दिनु आगामी दिनमा अझ चुनौतिपूर्ण देखिन्छ । यद्यपि मुलुकमा राजनैतिक स्थिरता, शान्ति र आर्थिक/सामाजिक स्थितिमा अझै सुधार हुँदै गएको अवस्थामा आगामी वर्षहरुमा बैंकले सोचे अनुकूल सफलता हासिल गर्नेछ, भन्ने हामीले विश्वास लिएका छौं ।

३. प्रतिवेदन तयार भएको मिति सम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा:

(क) प्रतिवेदन तयार हुने मितिसम्म बैंकको कारोवार स्थिति:

यस आर्थिक वर्षको पहिलो त्रयमाससम्म बैंकको कारोवारको स्थिति निम्न बमोजिम रहेको छ ।

सि.नं.	शिर्षक	रकम (रु)
१	निक्षेप	८२.२० अर्ब
२.	कर्जा तथा सापट	७९.५४ अर्ब
३.	लगानी	८.०३ अर्ब
४.	सञ्चालन मुनाफा	५९ करोड

देशको समग्र आर्थिक स्थितिलाई मध्यनजर गर्दा चालू आर्थिक वर्षमा बैंकको समग्र कारोवारको स्थिति सन्तोषप्रद नै रहेको छ ।



(ख) बैंकको उन्नतिको लागि भविष्यमा गर्नु पर्ने कुराको योजनाका सम्बन्धमा सञ्चालक समितिको धारणा देहाय बमोजिम रहेको छः

- बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन सञ्चालक स्तरिय जोखिम व्यवस्थापन समिति अन्तर्गत जोखिम व्यवस्थापनलाईअझ प्रभावकारी गर्दै लगिने,
- बैंकले आफ्नो शाखा सञ्जाल र एटिएम लगायतका आधुनिक विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरूको क्रमिक रूपमा विस्तार गर्ने,
- कर्जा, निक्षेप तथा अन्य सुविधाको लागि नयाँ सेवाहरूको सुरुवात गरी Customer Base मा विविधता ल्याउने,
- Digital Channel मार्फत आधुनिक बैंकिङ्ग सेवाहरूको गुणस्तर बृद्धि गरी नयाँ सेवाहरूको सुरुवात गर्ने र सञ्जालको विस्तार गर्ने,
- बैंकले तयार गरेको पूर्वाधार र सेवाहरूलाई अधिकांश सेवाग्राहीहरू माझ बृहत रूपले विस्तार गर्ने,
- सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत म्यूचुअल फण्ड निष्काशन तथा डिपोजिटरीको काम लाई निरन्तरता दिने,
- लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघु वित्त कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने,
- अन्य कुनै बैंक तथा वित्तीय संस्था सँग गाभ्ने (Merger) वा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्भावनाको अध्ययन गरी उपयुक्त देखिएमा आवश्यक प्रक्रिया अवलम्बन गर्ने,
- प्राकृतिक प्रकोप लगायतका घटनाहरूले वित्तीय प्रणालीको व्यवसायिक निरन्तरतामा पार्न सक्ने प्रतिकूल असरलाई न्यूनिकरण गर्न Business Continuity Plan (BCP) तथा Disaster Recovery Plan (DRP) लाई सशक्त बनाई लागू गर्ने,
- सुचना प्रविधिको माध्यमबाट बैंकिङ्ग सेवा सञ्चालन गर्दा आइपर्ने जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय मापदण्ड बमोजिमको सुरक्षा प्रणाली लागू गरी थप मजबुत बनाउने,
- बैंकको सञ्चालन तथा ग्राहक सेवालाई चुस्त दुरुस्त बनाउन आन्तरिक कार्यप्रणालीलाई automation गर्ने,
- AML/KYC सम्बन्धी नीतिलाई प्राथमिकताका साथ लागू गरी कर्मचारीलाई सो सम्बन्धमा दक्ष बनाउन तथा आवश्यक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन थप व्यवस्थाहरू गर्ने,
- वित्तीय क्षेत्रमा लगानी तथा विभिन्न वित्तीय उपकरणहरूको माध्यमबाट वित्तीय सेवाको दायरालाई अझ विस्तार गर्ने,
- आफ्ना कर्मचारीको दक्षता अभिवृद्धि गर्न कर्मचारी विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने,
- बैंकको व्यवसायलाई वित्तीय क्षेत्रको विभिन्न आयामहरूमा विस्तार गर्नका लागि बैंकले आफैं वा सहायक कम्पनीमार्फत विमा, धितोपत्र व्यवसाय, लगानी व्यवसाय लगायत विविध वित्तीय सेवाहरू प्रदान गर्ने ।

४. बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध: बैंकले राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघसंगठन, कम्पनी, व्यक्ति र संघ संस्थाहरू, तथा अन्य सबै सरोकार वालाहरूसंग सुमधुर व्यवसायिक सम्बन्ध कायम राखेको र बैंकको औद्योगिक तथा व्यावसायिक सम्बन्ध समाजका सबै तहमा पारदर्शी र सौहार्दपूर्ण रहेकोले यसलाई निरन्तरता दिइने छ ।

(क) मानव संसाधन

बैंकका कर्मचारीको स्तर वृद्धिका लागि आवश्यक आन्तरिक प्रशिक्षणहरु दिने, बाह्य तालिममा सहभागी गराउने लगायतका कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। समीक्षा वर्षमा विभिन्न इकाई सम्बन्धी ७१ वटा आन्तरिक प्रशिक्षण कार्यक्रम भएकोमा जम्मा १७५० प्रशिक्षार्थीहरुले सो तालिम प्राप्त गरेका छन् भने १३२ वटा बाह्य तालिमबाट ३०३ प्रशिक्षार्थीहरुले दक्षता अभिवृद्धि गरेका छन्। हालको प्रतिस्पर्धात्मक वातावरणमा कर्मचारीको मनोबल उच्च राख्न पुरस्कारको व्यवस्था, वार्षिक कार्य सम्पादन मूल्यांकन गरी सोही बमोजिम तलव वृद्धि गरिने परिपाटीलाई निरन्तरता दिइएको छ। यसका अतिरिक्त बैंक सदैव योग्य, दक्ष, लगनशील तथा इमान्दार कर्मचारीहरु नियुक्ति गर्ने र त्यस्ता योग्य कर्मचारीलाई बैंकको सेवामा कायमै राख्न उत्प्रेरित गर्न प्रतिबद्ध छ। यसै सिलसिलामा बैंकले आफ्ना कर्मचारीहरुको संचार तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि विश्वभर १४३ देशमा ३५८,००० भन्दा बढी सदस्य रहेको अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त Toastmasters International को आवद्धतामा Laxmi Bank Toastmasters Club कोस्थापना गरी संचालन गरेको छ।

(ख) संस्थागत सामाजिक उत्तरदायित्व

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले वातावरण संरक्षण, नविकरणिय उर्जा प्रवर्द्धन, वित्तीय साक्षरता, विपन्न तथा पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य तथा जिवनस्तर उत्थान लगायत समाजका विभिन्न क्षेत्रहरुमा सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। साथै बैंकको कर्मचारीहरुद्वारा सञ्चालित लक्ष्मी निश्वार्थ पहलू (Laxmi Cares) नामक सामाजिक संस्था मार्फत समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्ने र संस्थाले Cycle Rally, सांगितिक कार्यक्रम लगायत विभिन्न कार्यक्रमको आयोजना गरी प्राप्त गरेको रकम विविध क्षेत्रमा सहयोगार्थ प्रदान गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। यसका अतिरिक्त बैंकले समान अवसरबाट बञ्चित बालिकाहरुको स्वास्थ्य, शिक्षा तथा वृहत विकासका लागि Support Girl Child नामक जनचेतना कार्यक्रम समेत सुरु गरेको छ।

गत आर्थिक वर्षबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गर्न “संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि, २०७५” बनाई लागू गरेको छ। आ.व. २०७५/७६ मा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वका लागि रु १ करोड १८ लाख छुट्याइएकोमा रु १ करोड बराबरको रकम खर्च भएको छ। यसका अतिरिक्त आ.व. २०७५/७६ को मुनाफाबाट आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा प्रयोग हुने गरी रु १ करोड ५९ लाख छुट्याइएको छ। आ.व. २०७५/७६ मा बैंकले आफैँ तथा लक्ष्मी केयर्स मार्फत गरेका मुख्य सामाजिक कार्यहरुको विवरण निम्न बमोजिम रहेको छ :

- पशुपतिनाथ मन्दिर परिसरमा वृद्ध तथा अपांग भक्तजनहरुले निशुल्क प्रयोग गर्ने गरी दुईवटा विद्युतिय सवारी साधन (Electric Tempo) प्रदान,
- बारा जिल्लामा अवस्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा सौर्य बत्ती जडान तथा मर्मत,
- देशका विभिन्न स्थानहरुमा जडान गरिएको सौर्य बत्तीको मर्मत तथा सम्भार,
- वित्तीय साक्षरता क्यालेन्डर छपाइ तथा वितरण,
- नेपाल प्रकृति संरक्षण कोषसँगको सहकार्यमा केन्द्रिय चिडियाघरका लागि प्रवेश टिकट छपाईमा सहयोग,
- “सबैको बचत खाता” अभियान अन्तर्गत पहिलोपटक बैंक खाता खोल्ने ग्राहकको खातामा रु १०० रुपैया निक्षेप सहयोग प्रदान,
- ग्रामीण क्षेत्रका विद्यार्थीहरुको शिक्षामा समर्पित Teach for Nepal लाई आर्थिक सहयोग प्रदान,
- सर्पदंसको उपचारका लागि महोत्तरी, बर्दिबासस्थित सर्पदंस उपचार केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग,
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिविरका लागि आर्थिक सहयोग प्रदान,



- कृषि तथा वनविज्ञान विश्वविद्यालयसंगको सहकार्यमा कृषि तथा पशुपालनसम्बन्धी अनुसन्धानका लागि अनुसन्धान सहयोग (Research Grant) प्रदान,
- महेन्द्रनगर मा.वि. मा साइकल स्ट्यान्ड जडानका लागि आर्थिक सहयोग प्रदान,
- गरिव तथा जेहेन्दार छात्र-छात्राहरुलाई विभिन्न शैक्षिक संस्थाहरुमा पठनपाठनको व्यवस्था गर्न छात्रवृत्ति प्रदान,
- विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरुको सहकार्यमा विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम,
- विभिन्न सांस्कृतिक सम्पदा संरक्षण, पुनर्निर्माण तथा सांस्कृतिक कार्यक्रम, जात्रा आदिमा सहभागिहरुका लागि खानेपानी, छाता लगायतको सहयोग प्रदान,
- विभिन्न सामुदायिक अस्पताल, शैक्षिक संस्था तथा अन्य संघसंस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान,

५. सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण:

नेपाल राष्ट्र बैंकको मिति २०७६ श्रावण २० मा जारी परिपत्रबाट ७४ वर्ष उमेर नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नसक्ने व्यवस्थाको अधिनमा रही बैंकका निवर्तमान अध्यक्ष तथा स्वतन्त्र सञ्चालक शम्भु प्रसाद आचार्यज्यूले आफ्नो उमेरका कारण सञ्चालक समितिमा रही निरन्तरता दिन नचाहनु भएकोले हाल वहाँको स्थान रिक्त रहेको छ । साथै संस्थापक शेयरधनी श्री नागरिक लगानी कोषको निर्णय बमोजिम कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने सञ्चालकमा श्री सुशिल कुमार अर्यालको स्थानमा मिति २०७५/११/२८ देखि श्री रमण नेपाल मनोनित हुनुभएको छ ।

६. कारोबारलाई असर पार्ने मुख्य कुराहरु:

बैंकको कारोबारलाई असर पार्ने मुख्य कुराहरु देहाय बमोजिम छन्:

- (क) बैंकिङ क्षेत्रमा हुने प्रतिस्पर्धाबाट सृजना हुने सम्भावित जोखिमहरु ।
- (ख) बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको उतार चढावका कारण बैंकमा हुन सक्ने असर।
- (ग) बढ्दो सञ्चालन लागत तथा सञ्चालन जोखिमबाट पर्न सक्ने असर ।
- (घ) कर्जा बाहेकको क्षेत्रको लगानीमा उचित प्रतिफल प्राप्त हुन नसकी हुने असर ।
- (ङ) जटिल सञ्चालन वातावरणमा जोखिम सम्पत्तिको गुणस्तर कायम राख्न असर ।
- (च) नियमन निकायहरुबाट समय समयमा परिवर्तन हुने नीति नियममा भएको बदलावका कारणबाट हुन सक्ने संभावित जोखिमहरु ।
- (छ) पूँजी बजारमा आउन सक्ने उतार चढावबाट हुन सक्ने जोखिमहरु ।
- (ज) विश्व अर्थतन्त्रमा हुने उतार चढावको प्रभावले पर्न सक्ने असरहरु ।
- (झ) सूचना प्रविधिको प्रयोगबाट उत्पन्न हुने जोखिम । (Cyber Security)

७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:

लेखापरीक्षण प्रतिवेदनमा भएको अधिकांश कैफियतहरु सुधारभई बाँकी सुधारका क्रममा रहेका छन् ।

८. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:

बैंकको मिति २०७६ कार्तिक १७ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकले आ.व. २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालको शेयर पूँजीको १०% बोनस शेयर र ५% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सिफारिस गरिएको बोनस शेयर तथा नगद लाभांश यसै साधारण सभाबाट परित हुने हामीले विश्वास लिएका छौं ।

९. शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी बैंकले प्राप्त गरेको रकम तथा जफत भएको शेयर वापत रकम फिर्ता गरेको भए सो को विवरण:
समीक्षा वर्षमा बैंकले कुनै शेयर जफत गरेको छैन ।
१०. विगत आर्थिक वर्षमा बैंक र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन:
बैंकले विगत आर्थिक वर्षमा गरेको प्रगति सम्बन्धमा माथि उल्लेख भईसकेको छ । बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत दुई म्यूचुअल फण्ड जारी भइ सञ्चालनमा रहेको व्यहोरा यहाँहरूलाई जानकारी गराउँदछौं । यसका साथसाथै बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघुवित्त कारोवार सुचारु रहेको छ । सहायक कम्पनीहरु समेतको एकीकृत आर्थिक विवरण यसै प्रतिवेदन साथ पेश भएको समेत जानकारी गराउँदछौं।
११. बैंक तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरु र सो अवधिमा बैंकको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन:
बैंक तथा यसको सहायक कम्पनीहरुको प्रमुख कारोवारहरु र कारोवारमा आएको महत्वपूर्ण परिवर्तन सम्बन्धमा माथि उल्लेख गरि सकिएको छ ।
१२. विगत आर्थिक वर्षमा बैंकको आधारभूत शेयरधनीहरुले बैंकलाई उपलब्ध गराएको जानकारी:
समीक्षा अवधिमा बैंकलाई आधारभूत शेयरधनीहरुबाट कुनै जानकारी उपलब्ध गराईएको छैन ।
१३. विगत आर्थिक वर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरुले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोवारमा निजहरु संलग्न भएको भए सो सम्बन्धमा निजहरुबाट बैंकले प्राप्त गरेको जानकारी:
बैंकको सञ्चालक तथा पदाधिकारीहरु शेयर कारोवारमा संलग्न भएको अन्य कुनै विवरण प्राप्त भएको छैन ।
१४. विगत आर्थिक वर्षमा बैंकसंग सम्बन्धित सम्भौताहरुमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराईएको जानकारीको व्यहोरा:
नभएको ।
१५. बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे वापत बैंकले भुक्तानी गरेको रकम :
हालसम्म यस बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।
१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण:
बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति तथा जोखिम व्यवस्थापन ईकाई मार्फत प्रभावकारी ढंगले जोखिम व्यवस्थापन एवं आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको छ । यसको अतिरिक्त सञ्चालक स्तरीय लेखापरीक्षण समितिको मातहतमा आन्तरिक लेखापरीक्षण विभाग मार्फत आन्तरिक लेखापरीक्षणको कार्यलाई समेत निरन्तरता दिएको छ । त्यसै गरी सञ्चालन, कर्जा, सूचना प्रविधि



तथा बजार जोखिमको लागि छुट्टा छुट्टै विभाग खडा गरी पर्याप्त नीतिगत व्यवस्थाहरु सहित जोखिम व्यवस्थापन गर्दै आएको छ।

१७. विगत आर्थिक वर्षको कूल व्यवस्थापन खर्चको विवरण:

गत आर्थिक वर्षमा यस बैंकको कूल व्यवस्थापन खर्च देहाय बमोजिम रहेको जानकारी गराउदछौं ।

व्यवस्थापन खर्चको विवरण	रकम(रु हजारमा)
कर्मचारी खर्च	७,७१,५८५
कार्यालय सञ्चालन खर्च	५,३०,८९३
कूल व्यवस्थापन खर्च	१३,०२,४७८

१८. लेखापरीक्षण समितिका सदस्यहरुको नामावली, निजहरुले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण:

गत आर्थिक वर्षमा सञ्चालक समितिका सदस्य श्री रमण नेपाल र श्री दिनेश पौडेल रहेको दुई सदस्यीय लेखा परीक्षण समिति रहेको छ । उक्त समितिमा आन्तरिक लेखा परिक्षण विभागका प्रमुख श्री मनोहर राज उप्रेती पदेन सदस्य हुनुहुन्छ ।

लेखापरीक्षण समितिले आफ्नो मातहतमा रहेको आन्तरिक लेखा परीक्षण विभाग मार्फत बैंकको सबै शाखा र विभागहरुको लेखापरीक्षणगरेको छ । लेखापरीक्षणलाई पारदर्शी बनाउनका लागि लेखापरीक्षण स्तर कायम गर्ने मापदण्डहरु कार्यान्वयनमा ल्याएको र नेपाल राष्ट्र बैंकको निरीक्षण पश्चात दिएका निर्देशनहरुको अध्ययन गरी यसलाई व्यवहारमा लागु गर्दै जाने लगायतका नियमित काम कारवाहीहरु गर्दै आएको छ ।

यस अवधिमा लेखापरीक्षण समितिको जम्मा ९ वटा बैठक बसेको र बैठक भत्ता बापत जम्मा रु.१,५०,०००/- खर्च भएको छ । उक्त समितिका पदेन सदस्यलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।

१९. सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बांकी भए सो कुरा:

यस बैंकका सञ्चालकहरु, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेरधनीहरु तथा निजहरुका नजिकका नातेदार वा निजहरु संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कुनै रकम बुझाउन बांकी रहेको छैन ।

२०. सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरुलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:

सञ्चालकहरुलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रति बैठक अध्यक्षलाई रु. १२,०००/- र सञ्चालकलाई रु. १०,०००/- भत्ता उपलब्ध गराइएको छ । यस बाहेक प्रति महिना मोवाइल फोन खर्च सोधभर्ना बापत रु. २,०००/- र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरुलाई सञ्चालक/संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलब्ध गराइएको छ ।

आ.व २०७५/०७६ मा कार्यकारी प्रमुख तथा मुख्य पदाधिकारीहरुको वार्षिक पारिश्रमिक तथा भत्ता निम्न बमोजिम रहेको छ । कार्यकारी प्रमुख तथा कम्पनी सचिवलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।

सि.नं.	पद	उपलब्ध गराईएको कुल पारिश्रमिक तथा भत्ता (रु. हजारमा)
१.	प्रमुख कार्यकारी अधिकृत (अवकाश प्राप्त प्र.का.अ. सुदेश खालिगज्यूलाई प्रदान गरिएको पारिश्रमिक र भत्ता समेत समावेश)	१२,११६
२.	अन्य प्रबन्धकहरु	४५,०५२

यसका अतिरिक्त बैंकका कर्मचारीहरुले कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्तहरु अनुसार अन्य सुविधाहरु पाउँदछन् ।

२१. शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांशको रकम:

बैंकले विभिन्न आर्थिक वर्षहरुमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझि लिन नआएको नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ । यसबाहेक शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांश रकम नरहेको व्यहोरा जानकारी गराउँदछौं ।

२२. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण: अनुसूची ४.१४मा उल्लेख भएको ।

२३. दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण: अनुसूची ४.३३ बुँदा नं. १५ मा उल्लेख भएको ।

२४. धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम २२ (१) संग सम्बद्ध थप विवरणहरु:

(क) कानूनी कारवाही सम्बन्धी विवरण:

- १) समिक्षा अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भएको भए: बैंकको कारोवारको सिलसिलामा हुने नियमित प्रकृतिका मुद्दा बाहेक अन्य तात्त्विक असर पर्ने मुद्दा दायर नभएको ।
- २) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा बैंकले मुद्दा दायर गरेको वा भएको भए: सो नभएको ।
- ३) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए: त्यस्तो कुनै विवरण प्राप्त नभएको ।

(ख) संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण:

- १) धितोपत्र बजारमा भएको बैंकको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : धितोपत्र बजार/नेप्सेमा आएको उतार चढावको असर बैंकको शेयर मूल्यमा पनि पर्नु स्वाभाविक नै हो । समग्र देशको आर्थिक अवस्थामा अझ सुधार हुँदै गएमा शेयर बजारले यथोचित गति लिन सक्ने अवस्था देखिन्छ । यद्यपि बैंकको शेयरको बजार मूल्य र कारोवारको निर्धारण नेपाल स्टक एक्सचेञ्जको खुल्ला बजार प्रक्रियामा निर्भर गर्ने भएकोले यसमा व्यवस्थापनले थप धारणा राख्न सक्ने अवस्था छैन ।
- २) आ.व. २०७५/७६ को प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण देहाय बमोजिम रहेको छ:



विवरण	आश्विन मसान्त २०७५	पौष मसान्त २०७५	चैत्र मसान्त २०७५	आषाढ मसान्त २०७६
अधिकतम मूल्य	२७९	२५३	२२८	२४५
न्यूनतम मूल्य	२२४	२१२	१८२	२०७
अन्तिम मूल्य	२५०	२२१	२०६	२२६
शेयर कारोवार संख्या	५,३५,०२२	३,१६,१९८	२१,६४,४५३	१८,८८,७९९
कारोवार दिन	६१	५९	६१	६४

(ग) समस्या र चुनौती:

१) आन्तरिक:

- दक्ष जनशक्ति नियुक्त गरी योग्य कर्मचारीहरूलाई बैंकको सेवामा कायमै राख्नु ।
- वृद्धि भईरहेको सञ्चालन खर्चतथा स्थिर खर्च ।
- बढ्दो शाखा तथा डेलिभरी च्यानलका कारण सञ्चालन तथा सूचना प्रविधिसँग सम्बन्धित जोखिम बढ्दै जानु ।

२) बाह्य:

- कर्जा तथा लगानीमा उचित प्रतिफल कायम राख्नु तथा समायोचित व्याजदरमा निक्षेप परिचालन गर्नु ।
- नेपाल राष्ट्र बैंकद्वारा परिमार्जित विधिवमोजिम औसत व्याजदर अन्तरलाई सीमाभित्र ल्याउनु ।
- व्यवसाय तथा सञ्चालन सम्बन्धमा नियामक व्यवस्थाहरु बढ्दै जानु ।
- विश्व अर्थतन्त्रको कारण विदेशी विनिमय दरमा उतार चढाव हुनु ।

३) रणनीती:

- सम्पत्ति र दायित्वको बजारको अवस्था अनुसार पुर्नमूल्यांकन गर्ने ।
- Physical and Digital (Phygital) माध्यमबाट चालु सेवाहरुको विस्तारका साथै नयां सेवाहरुको सुरुवात गर्ने ।
- प्रविधिको प्रयोग गरी जोखिम व्यवस्थापनको सुदृढीकरणको गर्ने ।
- लगानीका नयां अवसरहरु खोजी गर्ने ।
- असल बैंकिङ पूर्वाधारहरुलाई सुदृढ गर्ने ।
- सहायक कम्पनीहरुको माध्यमबाट व्यवसायको विविधिकरण गर्ने ।
- Merger and Acquisition को माध्यमबाट व्यवसाय विस्तार गर्ने ।

(घ) संस्थागत सुशासन:

लक्ष्मी बैंकको सबै कारोवारहरुमा उच्च स्तरको संस्थागत सुशासन, व्यापारिक स्वच्छता र व्यवसायिकतालाई कायम राख्न बैंक कटिवद्ध रहेको र बैंकले प्रचलित कानून तथा पूर्व निर्धारित जोखिम मापदण्डको अधिनमा रही सबै नियमहरुको पूर्ण रुपमा अनुपालन गर्दै आएको छ ।

२५. कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरु:

शेयरधनी महानुभावहरुको लागि सूचना व्यवस्था:

बैंकले कारोवार सम्बन्धी सूचना आदान प्रदान गर्ने प्रकृत्यालाई उच्च प्राथमिकता दिएको छ । यस सन्दर्भमा बैंकले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन लगायत अन्य बैंकको प्रगति विवरणहरु विभिन्न समाचार माध्यम एवं बैंकको वेभसाइट www.laxmibank.com मार्फत जानकारी गराउने गरेको छ । बैंकमा समय समयमा लगानीकर्ता तथा व्यक्तिगत रुपमा info@laxmibank.com र अन्य माध्यमबाट आएका विभिन्न जिज्ञासाहरुको उचित निष्कर्ष निकाल्ने उपयुक्त र महत्वपूर्ण थलो वार्षिक साधारण सभा भएकोले सबै शेयरधनी महानुभावहरुलाई सभामा सहभागी भई बैंकको प्रगतिमा छलफल गर्न प्रोत्साहित गरेकाछौं ।

अन्तमा,

बैंकको प्रगतिको लागि सहयोग, सद्भाव, अमूल्य सुझाव तथा मार्गदर्शन प्रदान गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा आदरणीय ग्राहकवर्ग तथा लाभग्राही एवं समस्त सरोकारवालाहरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौं । साथै बैंकलाई यस उचाईमा पुऱ्याउन अथक परिश्रम गर्ने व्यवस्थापन तथा कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

धन्यवाद ।

सञ्चालक समितिको तर्फबाट,

दिनेश पौड्याल
सञ्चालक

स्वाती रुइटा
सञ्चालक

मिति: २०७६/०८/११गते

J . B . Rajbhandary & DiBins

CHARTERED ACCOUNTANTS

2nd Floor (North Wing), Sherpa Mall, Durbar Marg
P.O.Box: 23725, Kathmandu, Nepal
Tel: (01) 4228352, (01) 4247177
Fax: 977-1-4244971
E-mail: jitendrarb@mos.com.np
E-mail: kiran@jbrdibins.com.np

INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF LAXMI BANK LIMITED

Report on the Audit of the Consolidated Financial Statements

Opinion

We have audited the Consolidated Financial Statements of Laxmi Bank Limited (**LBL**) and its subsidiaries (collectively referred to as the "**Group**"), which comprise of the Consolidated Statement of Financial Position as at 31st Ashad 2076 (16th July 2019) and the Consolidated Statement of Profit or Loss (including Statement of Other Comprehensive Income), Consolidated Statement of Changes in Equity and Consolidated Statement of Cash Flows for the year then ended, and Notes to the Consolidated Financial Statements, including a summary of Significant Accounting Policies.

In our opinion, the accompanying Consolidated Financial Statements present fairly, in all material respects, the financial position of the Group as at 31st Ashad 2076 (16th July 2019), its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRS).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standard on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's responsibilities for the Audit of the Consolidated Financial Statements section of our audit report. We are independent of the Group in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants, and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these Consolidated Financial Statements in accordance with Nepal Financial Reporting Standard (NFRS), and for such internal control as management determines is necessary to enable the preparation of the Consolidated Financial Statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the Consolidated Financial Statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Group's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the Consolidated Financial Statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but it is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these Consolidated Financial Statement



As part of an audit in accordance with NSAs, we exercise professional judgement and maintain professional skepticism throughout the audit. We also:

- i. Identify and assess the risks of material misstatement of the Consolidated Financial Statements whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of the internal control.
- ii. Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Group's internal control.
- iii. Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- iv. Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the Consolidated Financial Statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditors' report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- v. Evaluate the overall presentation, structure and content of the Consolidated Financial Statements, including the disclosures, and whether the Consolidated Financial Statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- vi. Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the Consolidated Financial Statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with the relevant ethical requirement regarding independence, and to communicate with them all relationship and other matters that may reasonably be thought to bear on our independence, and where applicable related safeguards.


Report on Other Legal and Regulatory Requirements

To the best of our knowledge and according to explanations given to us and from our examination of the books of account of the Group and LBL necessary for the purpose of our audit to the extent for the scope of our audit:

- a. We have obtained all the information and explanations along with replies to our queries, which to the best of our knowledge and understanding, were necessary for the purpose of the audit.



- b. In our opinion, the consolidated and separate financial statements comprising of Statements of Financial Position, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity, Statement of Cash flows, prepared in accordance with the requirements of Company Act, 2063 and format prescribed by Nepal Rastra Bank are in agreements with the books of Accounts.
- c. In our opinion, books of accounts, records, books and ledgers have been maintained accurately in accordance with prevailing laws.
- d. In our opinion, the returns received from branches were adequate for the purpose of the audit though all the statements have not been independently audited.
- e. In our opinion, LBL has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with directives issued by Nepal Rastra Bank.
- f. To the best of our information and according to the explanations provided to us and as so far appeared from the examination of the books of accounts, we have not come across cases where board of directors or any official has committed any act contrary to the prevailing laws or committed any irregularity or caused any loss or damage to the Group and/or violated directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Group, its depositors, clients and investors.
- g. In our opinion, transactions of LBL have been carried on in a satisfactory manner as prescribed by Nepal Rastra Bank.



CA Jitendra B. Rajbhandary
Senior Partner

Place: Kathmandu

Date: 17th Kartik 2076 (3rd November 2019)

UDIN: 191104CA000148bfVg



वित्तीय अवस्थाको एकिकृत विवरण (वासलात)
२०७६ आषाढ मसान्तको (१६ जुलाई २०१९)



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्पत्ति					
नाद तथा नाद समान	४.१	१०,५०९,३७०,१६४	६,३७८,०३०,४२९	१०,४२५,००१,२७०	६,३२४,१७१,३१२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	४,८२१,३३०,५९१	३,४६७,१६३,८०६	४,८०५,६९२,५९१	३,४५४,९३०,८०६
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	४७,३००,०००	२२०,०००,०००	-	-
डेबिभिटीभ वित्तीय उपकरण	४.४	५,१२२,३१९,७७८	३,९११,०८३,११२	५,१२२,३१९,७७८	३,९११,०८३,११२
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	६७,५२०,०००	२३,५२०,०००	६७,५२०,०००	२३,५२०,०००
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	४.६	७३०,८१५,८३८	४२०,९२८,०८३	१,९३५,६०१,१००	१,६५६,१२४,९२८
ग्राहकलाई दिएको कर्जा तथा सापटी	४.७	७८,१७८,७९४,५२६	६२,५०४,९७०,२५३	७४,६१५,८९९,६७७	५९,८३४,७७६,१४५
धितोपत्र (Securities) मा लगानी	४.८	७,०९१,३६४,५९५	७,४४८,०६२,८३१	७,०२५,४६४,९५०	७,४११,३८९,०८६
यस वर्षको आयकर सम्पत्ति	४.९	१४,४५५,५८५	५८,३२२,७८२	१४,२०३,१४२	५३,८८३,१८५
सहायक कम्पनीमा लगानी	४.१०	-	-	४१७,०००,०००	२८७,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-	-	-
लगानी सम्पत्तिहरू	४.१२	३७,३२९,६६६	३७,४८८,८६९	३७,३२९,६६६	३७,४८८,८६९
सम्पत्ति तथा उपकरण	४.१३	१,३९६,६६८,०५०	१,२९२,३३८,४११	१,३४५,८६३,०६६	१,२४१,९३५,४१७
ख्याती तथा अपूर्त सम्पत्ति	४.१४	५६,३५१,४३९	३६,५६३,२८४	५४,६५७,३१९	३५,०६९,३७६
स्थगन कर सम्पत्ति	४.१५	-	-	-	-
अन्य सम्पत्ति	४.१६	१,२३८,०३०,४०३	६५१,९१४,७४१	१,१२९,१६८,९५४	५६४,९१०,६४६
कुल सम्पत्ति		१०९,३११,६५०,६३५	८६,४५०,४४६,६०१	१०६,९९५,७२१,५१३	८४,८३६,२८२,८८२





दायित्व							
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	४.१७	७,२५८,०६७,१३७	२,७३०,१६३,४५९	६,५२७,९०३,६७८	२,४७२,८२६,६४५		
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	४.१८	१,२२९,८६१,८२९	६७७,७९५,१२५	१,२२९,८६१,८२९	६७७,७९५,१२५		
डेभिचिभर वित्तीय उपकरणहरू	४.१९	५,०४६,१११,५४६	३,८७६,००७,२७८	५,०४६,१११,५४६	३,८७६,००७,२७८		
ग्राहकबाट निक्षेप दायित्व	४.२०	८१,३७४,३७७,३६२	६६,४३५,१८४,३८०	८०,३२४,६३३,२४३	६५,५६१,५०७,९९९		
सापटी	४.२१	-	-	-	-		
यस वर्षको आयकर दायित्व	४.१९	-	-	-	-		
व्यवस्था	४.२२	-	-	-	-		
स्थगन कर दायित्व	४.१५	९७,४१५,५२५	१३१,३१९,९९९	९८,९०९,४९८	१३०,९१०,८००		
अन्य दायित्व	४.२३	८६७,८६६,५६६	६८६,१३५,२७९	६९०,००६,८०१	५४६,५७२,४०६		
जारी गरिएका ऋणपत्र	४.२४	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०		
सुरक्षण नराखिएको आवाधिक दायित्व	४.२५	-	-	-	-		
कूल दायित्व		९६,२७५,१०२,७०४	७४,९३८,००८,२६०	९४,३४५,६८६,८०३,६८८	७३,६६७,०२२,९१३		
इक्विटि							
शेयर पूँजी	४.२६	८,९२०,५०८,६४२	८,९२०,५०८,६४२	८,९२०,५०८,६४२	८,९२०,५०८,६४२		
शेयर प्रिमियम		-	-	-	-		
सौचित मुनाफा		१,६२५,६८२,२१४	९२८,५४४,८२५	१,४५३,३६७,५१०	७७२,०००,३६०		
जगेडा कोषहरू	४.२७	२,३४२,२६९,७८१	२,२२६,७३१,०३९	२,३४२,२६९,७८१	२,१७५,५९२,६५८		
शेयरधनीहरूलाई बाँडेपण्ड योग्य कूल इक्विटी		१२,८८८,४६०,६३७	११,३७६,९४२,८१५	१२,६५०,०३४,७०८	११,१६९,२५९,९७०		
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		१४८,०८७,२९४	१३५,४९५,५२६	१४८,०८७,२९४	१४८,०८७,२९४		
कूल इक्विटी		१३,०३६,५४७,९३१	११,५१२,४३८,३४१	१३,६५०,०३४,७०८,४७७	११,३१७,३४७,२६४		
कूल दायित्व र इक्विटी		१०९,३११,६४०,६३५	८६,४५०,४४६,६०१	१०९,३११,६४०,६३५	९४,९९४,३८२,८८२		
संभावित दायित्व तथा प्रतिबद्धता	४.२८	५४,८१४,७६९,४९१	४४,३४९,८२३,१३७	५४,८१४,७६९,४९१	४४,३४९,८२३,१३७		
प्रति शेयर 'बुड सम्पत्ति		१४४.४८	१३८.३८	१४१.८१	१३५.८५		

पिपूष राज अर्याल
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू
दिनेश पौड्याल
रमण नेपाल
स्वाती रुइया
विश्व करण जैन

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. भण्डारी
वरिष्ठ साभेदार
जे.बि.राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्टस्

मिति: २०७६/०७/१७
काठमाडौं



एकिकृत नाफा नोक्सान विवरण

श्रावण ०१, २०७५ देखि आषाढ ३१, २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	९,४०१,६३३,०७०	७,३९७,६३२,६८६	८,९४२,६७१,०४७	७,०६३,७८०,५५५
व्याज खर्च	४.३०	५,९१५,९३९,२२१	४,८३०,१४०,१८४	५,७७२,९९६,४९०	४,७३१,४८८,६२२
खुद व्याज आम्दानी		३,४८५,६९३,८४८	२,५६७,४९२,५०२	३,१६९,६७४,५५७	२,३३२,२९१,९३३
शुल्क तथा कमिशन आम्दानी	४.३१	८७३,७५६,८८४	६९०,९०७,६३४	७४०,७१४,१५२	५८५,९७१,५६१
शुल्क तथा कमिशन खर्च	४.३२	७६,२१२,०२४	६०,२७५,४२२	७८,४२५,१५३	६०,२४१,४६२
खुद शुल्क र कमिशन आम्दानी		७९७,५४४,८६०	६३०,६३२,२१२	६६२,२८८,९९९	५२५,७३०,०९९
खुद व्याज, शुल्क र कमिशन आम्दानी		४,२८३,२३८,७०८	३,१९८,१२४,७१४	३,८३१,९६३,५५६	२,८५८,०२२,०३२
खुद व्यापारिक आम्दानी	४.३३	३६०,९७६,५८८	२८८,४३७,५९७	३६०,९७६,५८८	२८८,४३७,५९७
अन्य सञ्चालन आम्दानी	४.३४	१३२,२७०,७५४	११२,६८६,५३४	११२,८८१,५५४	१५३,९७६,६३७
जम्मा सञ्चालन आम्दानी		४,७७६,४८६,०५०	३,५९९,२४८,८४५	४,३०५,८२१,६९७	३,३००,४३६,२६६
कर्जा जोखिम व्यवस्था/फिर्ता तथा अन्य नोक्सानी	४.३५	१५३,०९५,४८२	३३१,०१४,४८४	१२७,५१५,०३५	३१४,८८१,७४२
खुद सञ्चालन आम्दानी		४,६२३,३९०,५६९	३,२६८,२३४,३६१	४,१७८,३०६,६६२	२,९८५,५५४,५२४
सञ्चालन खर्च					
कर्मचारी खर्च	४.३६	१,३२३,३७४,१०७	९१४,८५५,६९७	१,१३३,८१४,३४४	७७१,५८५,००९
अन्य सञ्चालन खर्च	४.३७	६६६,०६१,२७१	४५६,७७४,९५६	६१८,३३२,९७५	४१९,५८३,४८८
हास कट्टी र परिशोधन	४.३८	१४२,६८१,५०७	११८,७७६,६७०	१३३,८२४,६५२	१११,३०९,५२९
सञ्चालन मुनाफा		२,४९१,२७३,६८३	१,७७७,८२७,०३८	२,२९२,३३३,६९१	१,६८३,०७६,४९८
गैर सञ्चालन आम्दानी	४.३९	११,६०३,६६५	११,०७१,८५७	१०,६२३,७५४	५,७१५,७८१
गैर सञ्चालन खर्च	४.४०	६१,८१४,३४५	४३,८०७,३८३	६१,८१४,३४५	४३,८०७,३८३
आय कर अघिको मुनाफा		२,४४१,०६३,००३	१,७४५,०९१,५१२	२,२४१,१४४,१००	१,६४४,९८४,८९६
आयकर खर्च	४.४१	७०,१३३,२६८	५१२,९२८,८८३	६५१,०६९,८२५	४६३,८९३,९७१
चालु कर		७८,०७१,११६	५३१,०५५,२९६	६५७,१०४,५००	४८३,१३९,६३७
स्थगन कर खर्च/(आम्दानी)		(७,९३७,८४८)	(१८,१२६,४१३)	(६,०३४,६७५)	(१९,२४५,६६६)
यस अवधिको मुनाफा		१,७३०,९२९,७३५	१,२३२,१६२,६२९	१,५१०,०७४,२७५	१,१८१,०९०,९२५
नाफा बाँडफाँड		-	-	-	-
बैंकको शेयर धनी		१,६९८,०५३,०७४	१,२०५,९१२,१६४	१,५९०,०७४,२७५	१,१८१,०९०,९२५
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		३२,८७६,६६१	२६,२५०,४६६	-	-
यस अवधिको मुनाफा		१,७३०,९२९,७३५	१,२३२,१६२,६२९	१,५१०,०७४,२७५	१,१८१,०९०,९२५
प्रति शेयर आम्दानी					
आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)		१९.४०	१७.४२	१७.८२	१४.३७
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		१९.४०	१७.४२	१७.८२	१४.३७

 पियूष राज अर्याल
 प्रमुख वित्तीय अधिकृत

 अजय विक्रम शाह
 प्रमुख कार्यकारी अधिकृत

 संचालकहरू
 दिनेश पौड्याल
 रमण नेपाल
 स्वामी रुइटा
 विश्व करण जैन

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

 सि.ए. जितेन्द्र ब. भण्डारी
 वरिष्ठ साभेदार

 जे.बि. राजभण्डारी एण्ड डिबिन्स
 चार्टर्ड एकाउण्टेण्ट्स

 मिति: २०७६/०७/१७
 काठमाडौं



एकिकृत अन्य विस्तृत आम्दानीको वितरण

श्रावण ०१, २०७५ देखि आषाढ ३१, २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस वर्षको नाफा		१,७३०,९२९,७३५	१,२३२,१६२,६२९	१,५९०,०७४,२७५	१,१८१,०९०,९२५
आयकर पछिको अन्य विस्तृत आम्दानी		-	-	-	-
क) नाफा/नोक्सान मा पुनःवर्गिकरण नगरिने बुँदाहरू		-	-	-	-
फेयर भ्यालुमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)		(८१,१४९,२१५)	(६३८,३११,७९४)	(८१,१४९,२१५)	(६३८,३११,७९४)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)		-	-	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्कक नाफा/(नोक्सान)		(५,४०६,२०७)	(२०,१९२,९८०)	(५,४०६,२०७)	(२०,१९२,९८०)
माथि उल्लेख गरिएका बुँदाको आयकर		२५,९६६,६२७	१९७,५५१,४३२	२५,९६६,६२७	१९७,५५१,४३२
नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी		(६०,५८८,७९५)	(४६०,९५३,३४२)	(६०,५८८,७९५)	(४६०,९५३,३४२)
ख) नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरू		-	-	-	-
हेजिङबाट भएको नगद प्रवाहको नाफा/(नोक्सान)		-	-	-	-
सटही नाफा/(नोक्सान) (विदेशी संचालनको वित्तीय सम्पत्तिको रूपान्तरणमा भएको)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आम्दानी		-	-	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आम्दानीको अंश		-	-	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी		(६०,५८८,७९५)	(४६०,९५३,३४२)	(६०,५८८,७९५)	(४६०,९५३,३४२)
यस वर्षको जम्मा विस्तृत आम्दानी		१,६७०,३४०,९४०	७७१,२०९,२८७	१,५२९,४८५,४७९	७२०,१३७,५८३
कुल विस्तृत आम्दानीको वॉडफॉड					
बैंकको इक्विटी शेयरधनी		१,६३७,४६४,२७९	७४४,९५८,८२२	१,५२९,४८५,४७९	७२०,१३७,५८३
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		३२,८७६,६६१	२६,२५०,४६६	-	-
यस वर्षको जम्मा विस्तृत आम्दानी		१,६७०,३४०,९४०	७७१,२०९,२८७	१,५२९,४८५,४७९	७२०,१३७,५८३

पियूष राज अर्याल
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू
दिनेश पौड्याल
रमण नेपाल
स्वाती रुक्मिणी
विश्व करण जैन

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. भण्डारी
वरिष्ठ साभेदार

जे.बि. राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्ट्स

मिति: २०७६/०७/१७
काठमाडौं



इतिवृत्तीमा भण्डको परिवर्तनको एकीकृत विवरण

श्रावण ०१, २०७५ देखि आषाढ ३१, २०७६ सम्म (१७ जुलाई २०१६ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	सम्बद्ध बैंकमा शेयरधनीका निमित्त											गौर नित्यन्त्रित स्थाय	जम्मा इतिवृत्ती
	शेयर हुँदा	शेयर प्रतियोग	साधारण जोडा कोष	स्टडी घटवट कोष	नियामक जोडा कोष	फेयर भेल्यु कोष	पुनर्मातृ कोष	संचित मुलाका	अन्य कोष	जम्मा	गौर नित्यन्त्रित स्थाय		
श्रावण ०१, २०७४ सालको मौज्जात समायोजन/पुनःस्थापना	७,४७९,४१२,०००	१०,३०४,२२४	१६१,४०१,०६६	२९,५५१,७५३	-	७७२,२५१,२५३	-	१,१३६,१६२,४६६	२३३,४१३,४३६	१०,६७७,४६६,९०२	१२०,०१३,४६२	१०,७९,७५१,०३८	(२६,७९६,२६९)
श्रावण ०१, २०७४ समायोजित/पुनःस्थापित मौज्जात	७,४७९,४१२,०००	१०,३०४,२२४	१६१,४०१,०६६	२९,५५१,७५३	-	७७२,२५१,२५३	-	१,१०६,६९९,९३२	२३३,९६९,९३२	१०,६४६,७००,६९९	१२०,०१३,४६२	१०,७६६,७१४,०९४	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	-	-	-
आयकर पत्रबाटको अन्य विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
निर्दिष्ट लाभ दायित्व (समानि) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जोडा कोष (इतिवृत्ती उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएको नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा प्रवाहको हेतु	-	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गीकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आम्दानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
जोडा कोषमा सारिएको रकम	-	-	२४६,४६६,४०२	-	१६५,०९०,९१३	-	-	१,२०५,९१२,१६४	२०९,५६६,६६६	७४४,३५६,६६६	२६,२५०,४६६	७७१,२०९,२६९	१,६६६,९४५
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	(६४१,४७६,२५६)	-	१,६६६,९४५	-	१,६६६,९४५	-
इतिवृत्तीमा देखाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	१३,६३९,२२४	-	(९,४४७,७५५)	-	७७१,२०९,२६९	(९,४४७,७५५)
हकअद शेयर निकासन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित मुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभान्वित वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नोक्सान शेयर निकासन	७४९,२५४,९५१	-	-	-	-	-	-	(७४७,२४१,२००)	-	-	-	-	-
नाफा लाभान्वित मुक्तानी	-	-	-	-	-	-	-	(२०,१६२,४६६)	-	-	-	-	-
जम्मा योगदान	७४९,२५४,९५१	१०,३०४,२२४	२४६,४६६,४०२	-	१६५,०९०,९१३	३२५,४३३,९७७	-	१,६५,९१२,१६४	२०९,५६६,६६६	७७१,२०९,२६९	१२,४६६,९४५	७७१,२०९,२६९	१,६६६,९४५
आषाढ २०७५ को अन्त्य मौज्जात	६,२२९,६६६,९५१	-	१,२०९,६६६,४९०	२९,५५१,७५३	१६५,०९०,९१३	३२५,४३३,९७७	-	१,६५,९१२,१६४	२०९,५६६,६६६	७७१,२०९,२६९	१२,४६६,९४५	७७१,२०९,२६९	१,६६६,९४५



विवरण	सम्पूर्ण बैंकका शेयरधनीका विवरण											गैर नियोजित स्वार्थ	जम्मा इक्विटी
	शेयर षुँनी	शेयर प्रिमियम	साधारण जोडा कोष	सट्टी घटवट कोष	नियामक जोडा कोष	फेयर भेल्यु कोष	पुनर्मापन कोष	संचित मुताफा	अन्य कोष	जम्मा	गैर नियोजित स्वार्थ		
श्रावण ०१, २०७१ सालको मौज्जात समायोजन/पुनःस्थापना	८,२२१,३६६,४५१	-	१,२०९,८६९,४९०	२९,५५१,७५५	१८५,०९०,११३	३२५,४३३,६९७	-	९९९,६५९,९६३ (५८७,२३६)	४७४,४२४,२२६	११,३६५,६९६,१५५ (५८७,२३६)	१३५,४९५,५२७	११,५०१,१९१,६८१ (५८७,२३६)	
श्रावण ०१, २०७१ समायोजित/पुनःस्थापित मौज्जात	८,२२१,३६६,४५१	-	१,२०९,८६९,४९०	२९,५५१,७५५	१८५,०९०,११३	३२५,४३३,६९७	-	९९९,०७२,७२७	४७४,४२४,२२६	११,३६५,१०८,९१८	१३५,४९५,५२७	११,५००,६०४,४४५	
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,६९८,०५३,०७४	-	१,६९८,०५३,०७४	-	१,६९८,०५३,०७४	
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	-	-	
आयकर परचातको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
निरोजित लाभ सन्धिल (स्पर्मि) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-	-	-	
फेयर भेल्यु जोडा कोष (इक्विटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-	-	-	
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-	-	-	
नाफा नोस्मानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोस्मान)	-	-	-	-	-	-	-	-	-	-	-	-	
त्साद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-	-	-	
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-	
नाफा नोस्मानमा पुनःवर्गीकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,६९८,०५३,०७४ (४०८,७८४,०१२)	३,७८४,३५५	१,६९८,०५३,०७४ (४०८,७८४,०१२)	३,७८४,३५५	१,६९८,०५३,०७४ (४०८,७८४,०१२)	
जोडा कोषमा सारिएको रकम	-	-	-	३०९,७५७	-	-	-	-	९,७८९,२९,४३३	३,७८४,३५५	-	१,६९८,०५३,०७४ (४०८,७८४,०१२)	
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	२२७,४४२,२०६	२,२७४,४२,२०६	-	-	१,६९८,०५३,०७४ (४०८,७८४,०१२)	
इक्विटीमा देबाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	
हकरद शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लाभान्वित विवरण	-	-	-	-	-	-	-	-	-	-	-	-	
वेतनस शेयर निष्काशन	६९८,८४९,६९१	-	-	-	-	-	-	-	-	-	-	-	
नाद लाभान्वित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
जम्मा योगदान	६९८,८४९,६९१	-	३३३,३५७,२९७	३०९,७५७	२५,५२८,४५६	१५६,८०४,४५०	-	७०६,६०९,४८७	१३३,४३३,६०८	१,५३३,३६१,७५८	१२,५९१,७६७	१,५३३,३६१,७५८ (१९,१०५,२६३)	
आषाढ २०७६ को अन्य सौच्यता	८,९२०,५०८,६४२	-	१,५४३,२२६,७८७	२९,८६१,४७१	१५६,५६१,६५७	२६८,६२९,२४७	-	१,६२५,६८२,२१४	३४०,९९०,६१८	१२,८८८,४६०,६३६	१५,०८५,२९४	१३,०६६,५७९,३००	





रकम रु. मा

विवरण	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जोडा कोष	स्टडी घटबट कोष	नियामक जोडा कोष	केयर भेल्यु कोष	पुनर्मापन कोष	संचित मुनाफा	अन्य कोष	जम्मा
श्रावण ०१, २०७४ सालको मौज्जात समायोजन/पुनःस्थापना	७,४७९,४१२,०००	-	९३५,०१३,५३५	२९,५५१,७५५	-	७७२,२५१,९५३	-	१,०२०,२५९,८११ (३९,०४१,५५७)	२८८,६४८,८११ ५५५,६९६	१०,५१८,१३७,८२५ (३९,४८५,८६१)
श्रावण ०१, २०७४ समायोजित/पुनःस्थापित मौज्जात	७,४७९,४१२,०००	-	९३५,०१३,५३५	२९,५५१,७५५	-	७७२,२५१,९५३	-	९८८,२०८,२५४	२८९,२०४,५०७	१०,४८६,६५१,९६४
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,१८१,०९०,९२५	-	१,१८१,०९०,९२५
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-
आयकर उपचातको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
निर्जित लाभ वसिल्व (स्पर्मि) को पुनःमापन	-	-	-	-	-	-	-	-	(१४,१३५,०८६)	(१४,१३५,०८६)
केयर भेल्यु जोडा कोष (ईक्विटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	०	-	-
केयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	(४४६,८१८,२५६)	-	-	-	(४४६,८१८,२५६)
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-
नगद प्रवाहको हेतु	-	-	-	-	-	-	-	-	-	-
केयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःबीतिकरण गरिएको रकम	-	-	-	-	-	-	-	१,१८१,०९०,९२५	(१४,१३५,०८६)	७२०,९५५,८३९
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	(४४६,८१८,२५६)	-	(६२५,५२०,७९७)	२०४,२९२,४९९	-
जोडा कोषमा सारिएको रकम	-	-	२३६,२९८,१८५	-	१८५,०९०,११३	-	-	३,५३५,०००,००	(१२,९८२,७५५)	(९,४४७,७५५)
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	-	-	-
ईक्विटीमा देबाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-
हकरद शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभांश वितरण	-	-	-	-	-	-	-	-	-	-
वेतनस शेयर निष्काशन	७४९,२५४,९५१	-	-	-	-	-	-	(७४७,२४१,२००)	(२,०१३,७५१)	-
नगद लाभांश भुक्तानी	-	-	-	-	-	-	-	(३९,३२८,४८३)	-	(३९,३२८,४८३)
जम्मा योगदान	७४९,२५४,९५१	-	२३६,२९८,१८५	२९,५५१,७५५	१८५,०९०,११३	(४४६,८१८,२५६)	-	(२२७,४६४,५५५)	१७५,०८०,९०७	६७५,३६१,३४५
आषाढ २०७५ को अन्य मौज्जात	८,२२१,६६६,९५१	-	१,१७१,२३१,७२०	-	१८५,०९०,११३	३२५,४३३,९१७	-	७६०,७५३,६९९	४६४,२८२,४१४	११,१५८,०१३,३०९



विवरण	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जोडा कोष	स्टडी पटबल कोष	नियामक जोडा कोष	फेयर भेल्यु कोष	सुरक्षा कोष	संचित मुताफा	अन्य कोष	जम्मा
श्रावण ०१, २०७५ सालको मौज्जात समायोजन/पुनःस्थापना	८,२२९,३६६,४५१	-	१,१७१,२३१,७२०	२९,५५१,७१५	१,८५,०९०,११३	३२५,४३३,६९७	-	७६०,७५३,६९६ (६८२,९३९)	४६४,२८५,४१४	११,१५८,०१३,३०९ (६८२,९३९)
श्रावण ०१, २०७५ समायोजित/पुनःस्थापित मौज्जात	८,२२९,३६६,४५१	-	१,१७१,२३१,७२०	२९,५५१,७१५	१,८५,०९०,११३	३२५,४३३,६९७	-	७६०,०७०,७६०	४६४,२८५,४१४	११,१५७,३३०,३००
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको नाफा	-	-	-	-	-	-	-	१,५९०,०७४,२७५	-	१,५९०,०७४,२७५
आयकर फराकतको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
निर्दिष्ट लाभ दायित्व (सम्पत्ति) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जोडा कोष (ईक्यूटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	(३,७८४,३४५)	(३,७८४,३४५)
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	(५६,८०४,४५०)	-	-	-	(५६,८०४,४५०)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)	-	-	-	-	-	-	-	-	-	-
त्ताद प्रभावको हेतु	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	(५६,८०४,४५०)	-	१,५९०,०७४,२७५	(३,७८४,३४५)	१,५२९,४८५,४७९
जोडा कोषमा सारिएको रकम	-	-	३०९,७५७	३०९,७५७	(२५,५२८,४५६)	-	-	(३८८,६९६,८९९)	९५,९००,७४३	-
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	२२७,५४२,२०६	(२२७,५४२,२०६)	-
ईक्यूटीमा देखाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-
हस्तगत शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभोपेक्षा वितरण	-	-	-	-	-	-	-	-	-	-
वेतनस शेयर निष्काशन	६९,८८४,९९१	-	-	-	-	-	-	(६९,८८४,९९१)	-	-
नाग लाभोपेक्षा भुक्तानी	-	-	-	-	-	-	-	(३६,७८९,१४२)	-	(३६,७८९,१४२)
जम्मा योगदान	६९,८८४,९९१	-	३०९,७५७	३०९,७५७	(२५,५२८,४५६)	(५६,८०४,४५०)	-	६९३,२९६,७४९	(१३५,४२५,८०८)	१,४९२,७०४,३३८
आषाढ २०७६ को अन्त्य सौच्यता	८,९२०,५०८,६४२	-	१,४८९,२४६,५७५	२९,८६१,४७१	१,५९,५६१,६५७	२६८,६२९,२४७	-	१,४५,३,३६७,४०९	३२८,८५९,६०६	१२,९५०,०३४,७०८

हामी आफ्नो मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. भण्डारी
वरिष्ठ साभेदार
जे.बि.राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्टस्

संचालकहरू

दिनेश पौड्याल
रमण नेपाल
स्वाती रुकुटा
विश्व करण जैम

अन्य विक्रम शाह

प्रमुख कार्यकारी अधिकृत

पिण्ड राज अर्याल

प्रमुख वित्तीय अधिकृत

मिति: २०७६/०७/१७

काठमाडौं



एकिकृत नगद प्रवाह विवरण

श्रावण ०१, २०७५ देखि आषाढ ३१, २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कारोवार सञ्चालनबाट नगद प्रवाह				
व्याज आम्दानी	९,२१०,१०५,५२४	७,२२३,१४७,६५०	८,६२२,८७१,१११	६,७७१,३०८,७७१
शुल्क तथा अन्य आम्दानी	८८८,९२१,६४०	६३९,८२०,२७९	७४०,७५१,५५२	५८५,९७१,५६१
लाभांश प्राप्ती	-	-	-	-
अन्य कारोवार सञ्चालनबाट प्राप्ती	९०,७७८,३००	१,०२४,५१३,४७६	९०,७७८,३००	१,०१९,१५७,३९९
व्याज खर्च	(६,०४७,५०६,७९४)	(४,९३४,९६८,४२०)	(५,७७७,८६५,६९६)	(४,७३०,८३६,६१५)
कमिशन तथा शुल्क खर्च	(७८,४२५,१५३)	(६०,२४१,४६२)	(७८,४२५,१५३)	(६०,२४१,४६२)
कर्मचारीहरूलाई नगद भुक्तानी	(१,३७१,९१२,६२७)	(९२३,१४९,७५५)	(१,२००,०५४,२५५)	(८१२,०४२,६९०)
अन्य खर्च भुक्तानी	(१,६३६,२२१,४४३)	(१,३५६,१३७,९१२)	(१,५७६,६५१,७४२)	(१,३२८,६१८,६१०)
सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	१,०५५,७३९,४४७	१,६१३,७८३,८५७	८२१,३६६,७१७	१,४४४,६९८,३५५
सञ्चालन सम्बन्धि चालु सम्पत्तिमा घट/(बढ)				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	(१,३५०,७६१,७८५)	६४०,३०९,०५०	(१,३५०,७६१,७८५)	६४०,३०९,०५०
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्जात	-	-	-	-
अन्य व्यापारिक सम्पत्ति	(४४,०००,०००)	(३,२००,०००)	(४४,०००,०००)	(३,२००,०००)
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटी	(२८२,२९६,२५९)	९,०३९,१२७	(२८२,२९६,२५९)	९,०३९,१२७
ग्राहकलाई दिइएको कर्जा तथा सापटी	(१५,७७०,४९०,८२९)	(१०,००४,९५८,३५४)	(१४,८५२,५१६,८२८)	(९,५०६,६०४,१०७)
अन्य सम्पत्ति	(१,३६७,१६२,२६३)	५२९,५९५,४७१	(१,३६७,१६२,२६३)	४७७,६७४,४९२
सञ्चालन सम्बन्धि चालु दायित्वमा (घट)/बढ				
बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकम	४,४९७,१८४,०७७	१,३१३,७७२,८०५	४,०८१,९३९,५०१	१,१२४,८७७,८७८
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकम	५४८,६६१,७०४	६७७,७९५,१२५	५५२,०६६,७०४	६७७,७९५,१२५
ग्राहकको निक्षेप	१५,१००,६६१,४५९	७,२८५,७९०,५२९	१५,७६३,९५९,३२४	६,९७६,०६२,६३३
ऋण सापटी	-	-	-	-
अन्य दायित्व	१,९३४,९४१,०८४	३४५,५६१,८०६	१,९९२,०८१,९१५	३८८,८४१,४२०
आयकर अगाडीको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	४,३२२,४७७,४६४	२,४०७,४८९,४१७	४,३३३,९४४,९४७	२,२२९,४९३,९७३
आयकर भुक्तानी	(६७९,६४२,५९६)	(५३४,३९३,४६१)	(६१७,४२४,४५८)	(४८५,४१८,२९१)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	३,६४२,८३४,८६८	१,८७३,०९५,९५६	३,७१६,५२०,४८९	१,७४४,०७५,६८२
लगानी कारोवारमा नगद प्रवाह				
धितोपत्र खरिद	२६७,४७४,९२२	(५,१८२,९४१,६५५)	३०४,७७४,९२२	(५,०८६,४४१,६५५)
धितोपत्र विक्रीबाट प्राप्ती	९८,५००,०००	४,७८५,३७८,१४८	-	४,७८५,३७८,१४८
स्थिर सम्पत्तिको खरिद	(२२७,२२९,६९२)	(१९८,६२०,२६१)	(२१७,६४५,५६६)	(१७७,३३१,६४८)
स्थिर सम्पत्तिको विक्रीबाट प्राप्ती	५,०४५,६९९	३१,७८६,२९२	५,०२३,६९९	३१,७८६,२९२
अमूर्त सम्पत्तिको खरिद	(४४,२७०,२७२)	(२०,५१८,१७८)	(४३,९०४,२७२)	(२०,४६१,६७८)
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-
लगानीमा सम्पत्ति खरिद	१५९,२०२	(३७,४८८,८६९)	१५९,२०२	(३७,४८८,८६९)
लगानीको सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-
व्याज आम्दानी	२८२,८०४,६२१	२५०,२२१,९९३	२६६,१९६,८८६	२४४,८०५,६७५
लाभांश आम्दानी	१०६,४८५,८२०	१११,२०४,६४२	१०६,४८५,८२०	१३१,५०४,६४२
लगानी कारोवारमा खुद नगद प्रवाह	४८८,९७०,२२०	(२६०,९७७,८८८)	४२१,०९०,६११	(१२८,२४९,०९२)



वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्ति	१३०,०००,०००	८७,६७१	-	८७,६७१
ऋणपत्रको भुक्तानी	-	-	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त	-	-	-	-
असुरक्षित दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ति	-	-	-	-
लाभांश खर्च	(१३०,४६५,३५२)	(३९,३२८,४८४)	(३६,७८१,१४२)	(३९,३२८,४८४)
व्याज खर्च	-	-	-	-
अन्य प्राप्ति/खर्च	-	-	-	-
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	(४६५,३५२)	(३९,२४०,८१३)	(३६,७८१,१४२)	(३९,२४०,८१३)
नगद तथा नगद समानमा खुद (घट)/बढ	४,१३१,३३९,७३६	१,५७२,८७७,२५५	४,१००,८२९,९५९	१,५७६,५८५,७७७
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात	६,३७८,०३०,४२९	४,८०५,१५३,१७३	६,३२४,१७१,३१२	४,७४७,५८५,५३५
नगद तथा नगद समानमा विनिमय दरमा भएको फरक	-	-	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात	१०,५०९,३७०,१६४	६,३७८,०३०,४२९	१०,४२५,००१,२७०	६,३२४,१७१,३१२

पियूष राज अर्याल
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

संचालकहरू
दिनेश पौड्याल
रमण नेपाल
स्वाती रुइटा
विश्व करण जैन

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. भण्डारी
वरिष्ठ साभेदार
जे.बि. राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्टस्

मिति: २०७६/०७/१७
काठमाडौं

1. Reporting Entity

Laxmi Bank Limited ("the Bank") is a limited liability company domiciled in Nepal, incorporated in April 2002 as the 16th commercial bank in Nepal. The address of its registered office is Hattisar, Nepal. The bank is a Class "A" financial institution licensed by Nepal Rastra Bank. Laxmi Bank network now includes 115 branches across 48 districts, 4 hospital service counters, 2 extension counters, 140 ATM's, 2,500 remittance agents and 58 branchless banking agents spread across the country.

The Bank has a primary listing on the Nepal Stock Exchange Limited as "LBL".

1.1. Subsidiaries

The Bank has two subsidiaries namely Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha Limited.

- a. Laxmi Capital Market Limited (LCML) is a wholly owned subsidiary of the Bank and was incorporated on 21 May 2009 as a public limited company as per the Companies Act 2063 and licensed by Securities Board of Nepal under the Securities Businessperson (Merchant Banker) Regulations, 2008 to provide merchant banking and investment banking services.
- b. Laxmi Laghubitta Bittiya Sanstha Limited (LLBS) is a microfinance subsidiary of the Bank and was incorporated on 30 November 2010 as a public limited company under Companies Act, 2063 and licensed by Nepal Rastra Bank as "D" class financial institution having registered office at Kathmandu, Nepal. The principle activities involved extending banking products and services to the deprived sectors@communities. Laxmi Bank holds 70% shares of the company while the remaining 30% is held by public. The shares of LLBS are listed on the Nepal Stock Exchange Limited as "LLBS".

The financial year of both of the subsidiaries is same as that of the Bank ending on 16 July 2019 (31 Ashad 2076).

1.2. "The group" represents the Bank and its subsidiaries.

2. Basis of Preparation

The financial statements of the Bank have been prepared on accrual basis of accounting in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) and as per the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2076.

The financial statements comprise the Statement of Financial Position, Statement of Profit or Loss and Statement of Other Comprehensive Income shown differently, the Statement of Changes in Equity, the Statement of Cash Flows and the Notes to the Accounts.

2.1 Statement of Compliance

The financial statements have been prepared and approved by the Board of Directors in accordance with Nepal Financial Reporting Standards (NFRS) and as published by the Accounting Standards Board (ASB), Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN) subject to the notice dated 20 September 2018 regarding the Carve-outs in NFRS with Alternative Treatment and in the format issued by Nepal Rastra Bank in Directive No. 4 of NRB Directives, 2076.

These policies have been consistently applied to all the years presented except otherwise stated.

2.2 Reporting period and approval of financial statements

The Bank has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB during the fiscal year 2075/76. To comply the NFRS provisions following dates have been considered for the reporting time period.





Relevant Financial Statement	Nepalese Calendar	English Calendar
Comparative SFP* Date	32 Ashad 2075	16 July 2018
Comparative reporting period	1 Shrawan 2074 -32 Ashad 2075	16 July 2017 -16 July 2018
NFRS SFP* Date	31 Ashad 2076	16 July 2019
NFRS reporting period	1 Shrawan 2075- 31 Ashad 2076	17 July 2018-16 July 2019
<i>*SFP- Statement of Financial Position</i>		

The Board of Directors may decide to amend the annual accounts as long as these are not adopted by the general meeting of the shareholders. The general meeting of shareholders may decide not to adopt the annual accounts but may not amend these.

2.3 Functional and Presentation Currency

The financial statements are presented in Nepalese Rupees (NPR) which is the Bank's functional currency. All financial information presented in NPR has been rounded to the nearest Rupee except where indicated otherwise.

2.4 Use of Estimates, Assumptions and Judgments

The Bank, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the Bank is required to make judgments in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. This may later be determined that a different choice could have been more appropriate.

The accounting policies have been included in the relevant notes for each item of the financial statements and the effect and nature of the changes, if any, have been disclosed.

The NFRS requires the Bank to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial statements. The Bank applies estimates in preparing and presenting the financial statements and such estimates and underlying assumptions are reviewed periodically. The revision to accounting estimates are recognized in the period in which the estimates are revised and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant sections of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

2.4.1 Going Concern

The financial statements are prepared on a going concern basis, as the Board of the Bank is satisfied that the Bank has the resources to continue in business for the foreseeable future. In making this assessment, the Board of Directors have considered a wide range of information relating to present and future conditions, including future projections of profitability, cash flows and capital resources.

2.5 Changes in Accounting Policies

The Bank is required to adopt and apply the accounting policies in conformity with Nepal Financial Reporting Framework (NFRS). The accounting policies are applied consistently with changes, if any and are disclosed with the financial impact to the extent possible. When policies are not guided by the reporting framework, NFRS, other reporting standards and generally accounting principles are followed.

2.6 Reporting Pronouncements

The Bank has, for the preparation of financial statements, adopted the NFRS pronounced by ASB as effective on September 13, 2013. The NFRS conform, in all material respect, to International Financial Reporting Standards



(IFRS) as issued by the International Accounting Standards Board (IASB).

However, the Institute of Chartered Accountants of Nepal (ICAN) vide its notice dated 20 September 2018 has resolved that Carve-outs in NFRS with Alternative Treatment and effective period shall be provided to the Banks and Financial Institutions regulated by NRB on the specific recommendation of Accounting Standard Board (ASB). Details of carve out provided are as follows.

2.6.1 NFRS 10: Consolidated Financial Statements

In para 19 of NFRS 10, a parent shall prepare consolidated financial statements using uniform accounting policies for like transactions and other events in similar circumstances unless it is impracticable to do so.

The carve out is optional and has been provided for the FY 2017-18 to 2019-20. Accordingly, the bank has opted the carve out.

2.6.2 NAS 34: Interim Financial Reporting

In para 2, if an entity's interim financial report is described as complying with NFRSs, it must comply with all of the requirements of this Standard. Paragraph 19 requires certain disclosures in that regard. However, an entity shall not require to restate its corresponding previous interim period balance if it is impracticable to restate.

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the bank has opted the carve out.

2.6.3 NAS 39: Financial Instruments: Recognition and Measurement

a) Impairment

In para 58, an entity shall assess at the end of each reporting period whether there is any objective evidence that a financial asset or group of financial assets measured at amortized cost is impaired. If any such evidence exists, the entity shall apply paragraph 63 to determine the amount of any impairment loss unless the entity is bank or financial institutions registered as per Bank and Financial Institutions Act, 2073. Such entities shall measure impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 63; and shall apply paragraph 63 to measure the impairment loss on financial assets other than loan and advances. The entity shall disclose the impairment loss as per this carve-out and the amount of impairment loss determined as per paragraph 63.

The carve out is not optional and has been provided for the FY 2017-18 to 2019-20.

b) Impracticability to determine transaction cost of all previous years which is the part of effective interest rate

In para 9, The effective interest rate is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, an entity shall estimate cash flows considering all contractual terms of the financial instrument (for example, prepayment, call and similar options) but shall not consider future credit losses. The calculation includes all fees and points paid or received, unless it is immaterial or impracticable to determine reliably, between parties to the contract that are an integral part of the effective interest rate (see NAS 18 Revenue), transaction costs and all other premiums or discounts. There is a presumption that the cash flows and the expected life of a group of similar financial instruments can be estimated reliably. However, in those rare cases when it is not possible to estimate reliably the cash flows or the expected life of a financial instrument (or group of financial instruments), the entity shall use the contractual cash flows over the full contractual term of the financial instrument (or group of financial instruments).

The carve out is optional and has been provided for the FY 2017-18 and 2018-19. Accordingly, the bank has opted the carve out.



c) Impracticability to determine interest income on amortized cost

In para AG 93, once a financial asset or a group of similar financial assets has been written down as a result of an impairment loss, interest income is thereafter recognized using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss. Interest income shall be calculated by applying effective interest rate to the gross carrying amount of a financial asset unless the financial asset is written off either partially or fully.

The carve out is optional and has been provided for the FY 2017-18 to 2019-20. Accordingly, the bank has opted the carve out.

2.7 New Standards in issue but not yet effective

For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied. NFRS 9 has been complied for the classification of Financial Instruments.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

2.8 New Standards and Interpretations Not adapted

The following amendments are not mandatory for 2018 and have not been early adopted by the group. The Bank is still currently assessing the detailed impact of these amendments –

2.8.1 IFRS 9 'Financial Instruments'-Impairment

IFRS 9 'Financial Instruments' was issued by the IASB in July 2014 and effective internationally for the financials beginning on or after 1 January 2018. Accounting Standard Board of Nepal endorsed NFRS 9 Financial Instruments with some exceptions, mainly in the Impairment. Currently, Incurred Loss Model as specified in NAS 39 is used. The requirement of IFRS 9 is Expected Credit Loss Model.

Expected Credit Loss Model (ECL) of Impairment

The Expected Credit Loss (ECL) model is a forward-looking model. The ECL estimates are unbiased, probability-weighted, and include supportable information about past events, current conditions, and forecasts of future economic conditions.

Under the general approach, IFRS 9 recognizes three stage approach to measure expected credit losses and recognized interest income.

Stage 1: 12-month ECL – No significantly increased credit risk Financial instruments that have not had a significant increase in credit risk since initial recognition require, at initial recognition a provision for ECL associated with the probability of default events occurring within the next 12 months (12-month ECL). For those financial assets with a remaining maturity of less than 12 months, a Probability of Default (PD) is used that corresponds to the remaining maturity. Interest will be calculated on the gross carrying amount of the financial asset before adjusting for ECL.

Stage 2: Lifetime ECL – Significantly increased credit risk in the event of a significant increase in credit risk since initial recognition, a provision is required for the lifetime ECL representing losses over the life of the financial instrument (lifetime ECL).

Interest income will continue to be recognized on a gross basis.

Stage 3: Lifetime ECL – Defaulted Financial instruments that move into Stage 3 once credit impaired and purchases of credit impaired assets will require a lifetime provision. Interest income will be calculated based

on the gross carrying amount of the financial asset less ECL

The management is still assessing the potential impact on its financial statements, if Expected Credit Loss (ECL) model is introduced.

2.8.2 IFRS-15: Revenue from contract with customers:

The IASB issued a new standard for revenue recognition which overhauls the existing revenue recognition standards. The standard requires the following five step model framework to be followed for revenue recognition:

- Identification of the contracts with the customer
- Identification of the performance obligations in the contract
- Determination of the transaction price
- Allocation of the transaction price to the performance obligations in the contract (as identified in step ii)
- Recognition of revenue when the entity satisfies a performance obligation.

The new standard would be effective for annual periods starting from 1 January 2018 and early application is allowed. The management is assessing the potential impact on its financial statements resulting from application of IFRS 15.

IFRS 15 Revenue from contract with customers has not yet been adopted by the Accounting Standard Board of Nepal.

2.8.3 IFRS 16 'Leases'

IFRS 16 'Leases' is effective for annual periods beginning on or after 1 January 2019. IFRS 16 is the new accounting standard for leases and will replace IAS 17 'Leases' and IFRIC 4 'Determining whether an Arrangement contains a Lease'. The new standard removes the distinction between operating or finance leases for lessee accounting, resulting in all leases being treated as finance leases. All leases will be recognised on the statement of financial position with the optional exceptions for short-term leases with a lease term of less than 12 months and leases of low-value assets (for example mobile phones or laptops). A lessee is required to recognise a right-of-use asset representing its right to use the underlying leased asset and a lease liability representing its obligation to make lease payments. The main reason for this change is that this approach will result in a more comparable representation of a lessee's assets and liabilities in relation to other companies and, together with enhanced disclosures, will provide greater transparency of a lessee's financial leverage and capital employed. The standard permits a lessee to choose either a full retrospective or a modified retrospective transition approach.

IFRS 16 Leases has not yet been adopted by the Accounting Standard Board of Nepal.

2.9 Discounting

Discounting has been applied where assets and liabilities are non-current, and the impact of the discounting is material.

2.10 Limitation of NFRS Implementation

Wherever the information is not adequately available, and/or it is impracticable to develop the, such exception to NFRS implementation has been noted and disclosed in respective sections.

3. Significant Accounting Policies

3.1 Basis of Measurement

The financial statements have been prepared on historical cost basis except for the following material items in the statement of financial position:

- derivative financial instruments are measured at fair value.



- financial instruments at fair value through profit or loss are measured at fair value
- investment property is measured at fair value.
- liabilities for cash-settled share-based payment arrangements are measured at fair value
- the liability for defined benefit obligations is recognized as the present value of the defined benefit obligation less the net total of the plan assets, plus unrecognized actuarial gains, less unrecognized past service cost and unrecognized actuarial losses.

3.2 Basis of Consolidation

a. Business Combination

Business combinations are accounted for using the acquisition method as at the acquisition date i.e. when control is transferred to the Bank. Control is the power to govern the financial and operating policies of an entity to obtain benefits from its activities. In assessing control, the Group takes into consideration potential voting rights that currently are exercisable.

- The Bank measures goodwill at the acquisition date as;
- the fair value of the consideration transferred, plus
- the recognized amount of any non-controlling interests in the acquire, plus
- if the business combination is achieved in stages, the fair value of the preexisting equity interest in the acquire, less
- the net recognized amount (generally fair value) of the identifiable assets acquired and liabilities assumed.
- When the excess is negative, a bargain purchase gain is recognized immediately in profit or loss.
- The consideration transferred does not include amounts related to the settlement of pre-existing relationships. Such amounts are generally recognized in profit or loss.
- Transaction costs, other than those associated with the issue of debt or equity securities, that the Bank incurs in connection with a business combination are expensed as incurred.
- Any contingent consideration payable is measured at fair value at the acquisition date. If the contingent consideration is classified as equity, then it is not re-measured, and settlement is accounted for within equity. Otherwise, subsequent changes in the fair value of the contingent consideration are recognized in profit or loss.

b. Non-Controlling Interest (NCI)

For each business combination, the Bank elects to measure any non-controlling interests in the acquiree either:

- at fair value; or
- at their proportionate share of the acquire identifiable net assets, which are generally at fair value.

Changes in the Bank's interest in a subsidiary that do not result in a loss of control are accounted for as transactions with owners in their capacity as owners. Adjustments to non-controlling interests are based on a proportionate amount of the net assets of the subsidiary. No adjustments are made to goodwill and no gain or loss is recognized in profit or loss.

c. Subsidiaries

Subsidiaries are the entities controlled by the Bank. The Bank controls an entity if it is exposed, or has rights, to variable returns from its involvement with the investee and has the ability to affect those returns through its power over the investee. The Financial Statements of subsidiaries are included in the Consolidated Financial Statements from the date that control commences until the date that control ceases.

The Bank reassesses whether it has control if there are changes to one or more of the elements of control. In

preparing the consolidated financial statements, the financial statements are combined line by line by adding the like items of assets, liabilities, equity, income, expenses and cash flows of the parent with those of its subsidiary. The carrying amount of the parent's investment in subsidiary and the parent's portion of equity of subsidiary are eliminated in full. All intra group assets and liabilities, equity, income, expenses and cash flows relating to transactions between entities of the group (such as interest income and technical fee) are eliminated in full while preparing the consolidated financial statements.

d. Loss of Control

Upon the loss of control, the Bank derecognizes the assets and liabilities of the subsidiary, carrying amount of non-controlling interests and the cumulative translation differences recorded in equity related to the subsidiary. Further parent's share of components previously recognized in Other Comprehensive Income (OCI) is reclassified to profit or loss or retained earnings as appropriate. Any surplus or deficit arising on the loss of control is recognized in the profit or loss. If the Group retains any interest in the previous subsidiary, then such interest is measured at fair value at the date that control is lost. Subsequently, it is accounted for as an equity-accounted investee or in accordance with the Group's accounting policy for financial instruments depending on the level of influence retained.

e. Special Purpose Entities

Special purpose entities (SPEs) are entities that are created to accomplish a narrow and well-defined objective. An SPE is consolidated if, based on an evaluation of the substance of its relationship with the Bank and the SPE's risks and rewards, the Bank concludes that it controls the SPE.

The following circumstances may indicate a relationship in which, in substance, the Bank controls and consequently consolidates an SPE:

- The activities of the SPE are being conducted on behalf of the Bank according to its specific business needs so that the Bank obtains benefits from the SPE's operation.
- The Bank has the decision-making powers to obtain the majority of the benefits of the activities of the SPE or, by setting up an 'autopilot' mechanism, the Bank has delegated these decision-making powers.
- The Bank has rights to obtain the majority of the benefits of the SPE and therefore may be exposed to risks incident to the activities of the SPE.
- The Bank retains the majority of the residual or ownership risks related to the SPE or its assets in order to obtain benefits from its activities.

f. Transaction Elimination on Consolidation

All intra-group balances and transactions, and any unrealized income and expenses (except for foreign currency transaction gains or losses) arising from intra-group transactions are eliminated in preparing the consolidated financial statements. Unrealized losses are eliminated in the same way as unrealized gains, but only to the extent that there is no evidence of impairment.

3.3 Cash and Cash equivalent

Cash and cash equivalents include cash in hand, balances with B@FIs, money at call & short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition dates that are subject to an insignificant risk of changes in their fair value and are used by the Bank in the management of its short-term commitments.

Cash and cash equivalents are carried at amortized cost in the statement of financial position.

3.4 Financial Assets and Financial Liabilities

A. Recognition

The Bank initially recognizes a financial asset or a financial liability in its statement of financial position when,



and only when, it becomes party to the contractual provisions of the instrument. The Bank initially recognize loans and advances, deposits and debt securities@ subordinated liabilities issued on the date that they are originated which is the date that the Bank becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which the Bank commits to purchase@ acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date at which the Bank commits to purchase or sell the asset.

B. Classification

I. Financial Assets

The Bank classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Bank's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets.

The two classes of financial assets are as follows;

i. Financial assets measured at amortized cost

The Bank classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

a) Financial asset measured at fair value

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

- Financial assets at fair value through profit or loss.

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost is directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

- Financial assets at fair value through other comprehensive income

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Bank makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value though other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

II. Financial Liabilities

The Bank classifies its financial liabilities, other than financial guarantees and loan commitments, as follows;

- Financial Liabilities at Fair Value through Profit or Loss

Financial liabilities are classified as fair value through profit or loss if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction costs are directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized at profit or loss

- Financial Liabilities measured at amortized cost

All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently



measured at amortized cost using effective interest rate method.

C. Measurement

i. Initial Measurement

A financial asset or financial liability is measured initially at fair value plus or minus, for an item not at fair value through profit or loss, transaction costs that are directly attributable to its acquisition or issue. Transaction cost in relation to financial assets and liabilities at fair value through profit or loss are recognized in Statement of Profit or Loss.

ii. Subsequent Measurement

A financial asset or financial liability is subsequently measured either at fair value or at amortized cost based on the classification of the financial asset or liability. Financial asset or liability classified as measured at amortized cost is subsequently measured at amortized cost using effective interest rate method.

The amortized cost of a financial asset or financial liability is the amount at which the financial asset or financial liability is measured at initial recognition minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between that initial amount and the maturity amount, and minus any reduction for impairment or uncollectibility.

Financial assets classified at fair value are subsequently measured at fair value. The subsequent changes in fair value of financial assets at fair value through profit or loss are recognized in Statement of Profit or Loss whereas of financial assets at fair value through other comprehensive income are recognized in other comprehensive income.

3.4.1 Derecognition

Derecognition of Financial Assets

The Bank derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or it transfers the rights to receive the contractual cash flows in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Bank neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

Any interest in such transferred financial assets that qualify for derecognition that is created or retained by the Bank is recognized as a separate asset or liability. On derecognition of a financial asset, the difference between the carrying amount of the asset (or the carrying amount allocated to the portion of the asset transferred), and the sum of (i) the consideration received (including any new asset obtained less any new liability assumed) and (ii) any cumulative gain or loss that had been recognized in other comprehensive income is recognized in profit or loss.

In transactions in which the Bank neither retains nor transfers substantially all the risks and rewards of ownership of a financial asset and it retains control over the asset, the Bank continues to recognize the asset to the extent of its continuing involvement, determined by the extent to which it is exposed to changes in the value of the transferred asset.

Derecognition of Financial Liabilities

A financial liability is derecognized when the obligation under the liability is discharged or canceled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.



3.4.2 Determination of Fair Value

Fair value is the amount for which an asset could be exchanged, or a liability settled, between knowledgeable, willing parties in an arm's length transaction on the measurement date. The fair value of a liability reflects its non-performance risk

The fair values are determined according to the following hierarchy:

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

When available, the Bank measures the fair value of an instrument using quoted prices in an active market for that instrument. A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market transactions on an arm's length basis. If a market for a financial instrument is not active, the Bank establishes fair value using a valuation technique. Valuation techniques include using recent arm's length transactions between knowledgeable, willing parties (if available), reference to the current fair value of other instruments that are substantially the same, discounted cash flow analyses.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price – i.e. the fair value of the consideration given or received. However, in some cases, the fair value of a financial instrument on initial recognition may be different to its transaction price. If such fair value is evidenced by comparison with other observable current market transactions in the same instrument (without modification) or based on a valuation technique whose variables include only data from observable markets, then the difference is recognized in profit or loss on initial recognition of the instrument. In other cases, the difference is not recognized in profit or loss immediately but is recognized over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable.

All unquoted equity investments are recorded at cost, considering the non-trading of promoter shares up to the date of balance sheet, the market price of such shares could not be ascertained with certainty. Hence, these investments are recognized at cost net of impairment, if any.

3.4.3 Impairment

At each reporting date the Bank assesses whether there is any indication that an asset may have been impaired. If such indication exists, the recoverable amount is determined. A financial asset or a group of financial assets is impaired and impairment losses are incurred if, and only if, there is objective evidence of impairment as a result of one or more events occurring after the initial recognition of the asset (a loss event), and that loss event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

The Bank considers the following factors in assessing objective evidence of impairment:

- Whether the counterparty is in default of principal or interest payments.
- When a counterparty files for bankruptcy and this would avoid or delay discharge of its obligation.
- Where the Bank initiates legal recourse of recovery in respect of a credit obligation of the counterpart.
- Where the Bank consents to a restructuring of the obligation, resulting in a diminished financial obligation, demonstrated by a material forgiveness of debt or postponement of scheduled payments.
- Where there is observable data indicating that there is a measurable decrease in the estimated future cash flows of a group of financial assets, although the decrease cannot yet be identified with specific individual financial assets.



The Bank considers evidence of impairment for loans and advances and held-to-maturity investment securities at both a specific asset and collective level. All individually significant loans and advances and held-to-maturity investment securities are assessed for specific impairment. Those found not to be specifically impaired are then collectively assessed for any impairment that has been incurred but not yet identified.

Loans and advances and held-to-maturity investment securities that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances and held-to-maturity investment securities with similar risk characteristics. Impairment test is done on annual basis for trade receivables and other financial assets based on the internal and external indication observed.

In assessing collective impairment, the Bank uses statistical modeling of historical trends of the probability of default, the timing of recoveries and the amount of loss incurred, adjusted for management's judgment as to whether current economic and credit conditions are such that the actual losses are likely to be greater or less than suggested by historical trends. Default rates, loss rates and the expected timing of future recoveries are regularly benchmarked against actual outcomes to ensure that they remain appropriate.

a) Impairment losses on assets measured at amortized cost

As per NAS 39

Financial assets carried at amortized cost (such as amounts due from Banks, loans and advances to customers as well as held-to-maturity investments) is impaired, and impairment losses are recognized, only if there is objective evidence as a result of one or more events that occurred after the initial recognition of the asset. The amount of the loss is measured as the difference between the asset's carrying amount and the deemed recoverable value of loan.

Loans and advances to customers with significant value (Top 50 borrowers and borrowers classified as bad as per Nepal Rastra Bank Directive) are assessed for individual impairment test. The recoverable value of loan is estimated on the basis of realizable value of collateral and the conduct of the borrower's past experience of the bank. Assets that are individually assessed and for which no impairment exists are grouped with financial assets with similar credit risk characteristics and collectively assessed for impairment. The credit risk statistics for each group of the loan and advances are determined by management prudently being based on the past experience. For the purpose of collective assessment of impairment bank has categorized assets into six broad products as follows:

If, in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the other reserves and funds (impairment reserve) in other comprehensive income and statement of changes in equity. If a future write-off is later recovered, the recovery is credited to the 'Income Statement'.

As per Loan Loss Provision of Nepal Rastra Bank

Loan loss provisions in respect of non-performing loans and advances are based on management's assessment of the degree of impairment of the loans and advances, subject to the minimum provisioning level prescribed in relevant NRB guidelines. Provision is made for possible losses on loans and advances including bills purchased at 1% to 100% on the basis of classification of loans and advances, overdraft and bills purchased in accordance with NRB directives.

Policies Adopted

As per the Carve out notice issued by ICAN, the Bank has measured impairment loss on loan and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount determined as per paragraph 63 of NAS 39.



b) Impairment of investment in equity instrument classified as fair value through other comprehensive income

Where objective evidence of impairment exists for available-for-sale financial assets, the cumulative loss (measured as the difference between the amortized cost and the current fair value, less any impairment loss on that financial asset previously recognized in the statement of profit or loss) is reclassified from equity and recognized in the profit or loss. A significant or prolonged decline in the fair value of an equity security below its cost is considered, among other factors in assessing objective evidence of impairment for equity securities.

If, in a subsequent period, the fair value of a debt instrument classified as available-for-sale increases and the increase can be objectively related to an event occurring after the impairment loss was recognized, the impairment loss is reversed through the statement of profit or loss. Impairment losses recognized in the profit or loss on equity instruments are not reversed through the profit or loss.

3.5 Trading Assets

Trading assets and liabilities are those assets and liabilities that the Bank acquires or incurs principally for the purpose of selling or repurchasing in the near term or holds as part of a portfolio that is managed together for short-term profit or position taking.

Trading assets and liabilities are initially recognized at fair value and subsequently measured at fair value in the statement of financial position, with transaction costs recognized in profit or loss. All changes in fair value are recognized as part of net trading income in profit or loss as regarded as fair value through profit & loss account.

3.6 Derivatives Assets and Derivative Liabilities

Derivatives held for risk management purposes include all derivative assets and liabilities that are not classified as trading assets or liabilities. Derivatives held for risk management purposes are measured at fair value in the statement of financial position.

Considering the requirement of NAS 39 for qualification of hedge accounting and cost benefits along with materiality, Bank has not adopted hedge accounting for certain derivatives held for risk management.

3.7 Property and Equipment

a. Recognition and Measurement

The cost of an item of property and equipment shall be recognized as an asset, initially recognized at cost, if, and only if:

- it is probable that future economic benefits associated with the item will flow to the entity; and
- the cost of the item can be measured reliably.

Cost includes expenditure that is directly attributable to the acquisition of the asset. The cost of self-constructed assets includes the following:

- the cost of materials and direct labor;
- any other costs directly attributable to bringing the assets to a working condition for their intended use;
- when the Bank has an obligation to remove the asset or restore the site, an estimate of the costs of dismantling and removing the items and restoring the site on which they are located; and
- Capitalized borrowing costs.

The Bank adopts cost model for entire class of property and equipment. Neither class of the property and equipment is measured at revaluation model nor is their fair value measured at the reporting date. The items of property and equipment are measured at cost less accumulated depreciation and any accumulated impairment losses.

Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of that equipment.



Subsequent expenditure is capitalized if it is probable that the future economic benefits from the expenditure will flow to the Bank. Ongoing repairs and maintenance to keep the assets in working condition are expensed as incurred. Any gain or loss on disposal of an item of property and equipment (calculated as the difference between the net proceeds from disposal and the carrying amount of the item) is recognized within other income in profit or loss.

Assets with a value of less than NPR 10,000 are charged off to revenue irrespective of their useful life in the year of purchase.

b. Capital Work in Progress

Fixed assets under construction and cost of assets not ready for use are shown as capital work in progress.

c. Depreciation

Depreciation on other assets is calculated using the straight-line method to allocate their cost to their residual values over their estimated useful life as per management judgment as follows:

Nature of Assets	Useful Life (years)
Furniture	5
Equipment	5
Vehicles*	5
Computers	5
Building	40
Leasehold	Lower of 5 years or lease period

* Residual Value of Vehicles is expected to remain at 30% of Cost at the end of estimated useful life.

Depreciation on new assets shall commence from the month subsequent to the month in which the assets are acquired or capitalized. Where assets are disposed off, depreciation shall be calculated upto the month preceding the month of such disposal.

d. Derecognition

The carrying amount of Property and Equipment shall be derecognized on disposal or when no future economic benefits are expected from its use or disposal. The gain or loss arising from derecognition of an item of property and equipment shall be included in profit or loss when the item is derecognized (unless on a sale & lease back). The gain shall not be classified as revenue.

Depreciation method, useful lives and residual value are reviewed at each reporting date and adjusted, if any.

3.8 Intangible Assets/ Goodwill

Goodwill

Any excess of the cost of acquisition over the fair values of the identifiable net assets acquired in Business Combination is recognized as goodwill. Following initial recognition, goodwill is measured at cost less any accumulated impairment losses.

Goodwill is reviewed for impairment annually, or more frequently, if events or changes in circumstances indicate that the carrying value may be impaired.

Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that



the future economic benefits embodied in the asset will flow to the Bank and are amortized on the basis of their expected useful lives.

Computer software

Acquired computer software licenses are capitalized on the basis of the costs incurred to acquire and bring to use the specific software. Costs associated with the development of software are capitalized where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortized on the basis of expected useful life. Costs associated with maintaining software are recognized as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

Software is amortized on a straight-line basis in profit or loss over its estimated useful life, from the date that it is available for use. The estimated useful life of software for the current and comparative periods is five years. Software assets with costs less than Rs. 5,000 are charged off on purchases as revenue expenditure.

Amortization methods, useful lives and residual values are reviewed at each reporting date and adjusted if appropriate.

3.9 Investment Property/Non-Current Assets Held for Sale

Investment Property

Investment properties include land or land and buildings other than those classified as property and equipment and non-current assets held for sale. Generally, it includes land, land and building acquired by the Bank as non-banking assets but not sold as on the reporting date.

The Bank holds investment property that has been acquired through enforcement of security over the loans and advances.

Non-Current Assets Held for Sale

Non-current assets (such as property) and disposal groups (including both the assets and liabilities of the disposal groups) are classified as held for sale and measured at the lower of their carrying amount and fair value less cost to sell when: (i) their carrying amounts will be recovered principally through sale; (ii) they are available-for-sale in their present condition; and (iii) their sale is highly probable.

Immediately before the initial classification as held for sale, the carrying amounts of the assets (or assets and liabilities in a disposal group) are measured in accordance with the applicable accounting policies described above.

3.10 Income Tax

Tax expense comprises current and deferred tax. Current tax and deferred tax are recognized in profit or loss except to the extent that they relate to items recognized directly in equity or in other comprehensive income.

a. Current Tax

Current tax is the expected tax payable or recoverable on the taxable income or loss for the year, using tax rates enacted or substantively enacted at the reporting date, and any adjustment to tax payable in respect of previous years. Current tax payable also includes any tax liability arising from the declaration of dividends.

b. Deferred Tax

Deferred tax is recognized in respect of temporary differences between the carrying amounts of assets and liabilities for financial reporting purposes and the amounts used for taxation purposes. Deferred income tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred income tax asset is realized or the deferred income tax liability is settled.

Deferred tax assets are recognized where it is probable that future taxable profit will be available against which the temporary differences can be utilized.



3.11 Deposits, debts securities issued and subordinated liabilities

a. Deposits

The Bank accepts deposits from its customers under account, current, term deposits and margin accounts which allows money to be deposited and withdrawn by the account holder. These transactions are recorded on the bank's books, and the resulting balance is recorded as a liability for the Bank and represents the amount owed by the Bank to the customer.

b. Debt Securities Issued

It includes debentures, bonds or other debt securities issued by the Bank. Deposits, debt securities issued, and subordinated liabilities are initially measured at fair value minus incremental direct transaction costs, and subsequently measured at their amortized cost using the effective interest method, except where the Group designates liabilities at fair value through profit or loss. However, debentures issued by the bank are subordinate to the deposits from customer.

c. Subordinated Liabilities

Subordinated liabilities are those liabilities which at the event of winding up are subordinate to the claims of depositors, debt securities issued and other creditors. The bank does not have any of such subordinated liabilities.

3.12 Provisions

The Bank recognizes a provision if, as a result of past event, the Bank has a present constructive or legal obligation that can be reliability measured and it is probable that an outflow of economic benefit will be required to settle the obligation.

A disclosure for contingent liability is made when there is a possible obligation or a present obligation that may but probably will not require an outflow of resources. When there is a possible obligation or a present obligation in respect of which the likelihood of outflow of resources is remote, no provision or disclosure is made.

A provision for onerous contract is recognized when the expected benefits to be derived by the Bank from a contract are lower than the unavoidable cost of meeting its obligation under the contract.

Provisions are reviewed at each reporting date and adjusted to reflect the current best estimate. If it is no longer probable that an outflow of resources would be required to settle the obligation, the provision is reversed. Contingent assets are not recognized in the financial statements. However, contingent assets are assessed continually and if it is virtually certain that an inflow of economic benefits will arise, the asset and related income are recognized in the period in which the change occurs.

3.13 Revenue Recognition

Revenue is the gross inflow of economic benefits during the period arising from the course of the ordinary activities of an entity when those inflows result in increases in equity, other than increases relating to contributions from equity participants. Revenue is recognized to the extent it is probable that the economic benefits will flow to the Bank and the revenue can be reliably measured. Revenue is not recognized during the period in which its recoverability of income is not probable. The Bank's revenue comprises of interest income, fees and commission, foreign exchange income, cards income, remittance income, banc-assurance commission, etc. and the bases of incomes recognition are as follows:

a. Interest Income

Interest income on available-for-sale assets and financial assets held at amortized cost shall be recognized using the bank's normal interest rate which is very close to effective interest rate using effective interest rate method.





For income from loans and advances to customers, initial charges are not amortized over the life of the loan and advances as the income so recognized closely approximates the income that would have been derived under effective interest rate method. The difference is not considered material. The Bank considers that the cost of exact calculation of effective interest rate method exceeds the benefit that would be derived from such compliance.

The effective interest method is a method of calculating the amortized cost of a financial asset or a financial liability and of allocating the interest income or interest expense over the relevant period. The effective interest rate is the rate that discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or, when appropriate, a shorter period, to the net carrying amount of the financial asset or financial liability. When calculating the effective interest rate, the Bank estimates cash flows considering all contractual terms of the financial instrument (for example, prepayment options) but does not consider future credit losses. As per the Carve-out Notice issued by ICAN, the calculation includes all fees paid or received between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts unless it is immaterial or impracticable to determine reliably, between parties to the contract that are an integral part of the effective interest rate, transaction costs and all other premiums or discounts.

Gains and losses arising from changes in the fair value of financial instruments held at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognized within net interest income.

b. Fees & Commission

Fees and commissions are recognized on an accrual basis when the service has been provided or significant act performed whenever the benefit exceeds cost in determining such value. Whenever, the cost of recognizing fees and commissions on an accrual basis exceeds the benefit in determining such value, the fees and commissions are charged off during the year.

All the commission incomes are accounted for on accrual basis except for the commission income less than NPR 100,000 or having tenure of less than 1 year which is recognized on cash basis.

c. Dividend Income

Dividend incomes are recognized when right to receive such dividend is established. Usually this is the ex-dividend date for equity securities. Dividends are presented in net trading income, net income from other financial instruments at fair value through profit or loss or other revenue based on the underlying classification of the equity investment.

d. Net Trading Income

Net trading income comprises gains less losses related to trading assets and liabilities, and includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

e. Net Income from other financial instrument at fair value through Profit or Loss

Net income from other financial instruments at fair value through profit or loss relates to non-trading derivatives held for risk management purposes that do not form part of qualifying hedge relationships and financial assets and liabilities designated at fair value through profit or loss. It includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

3.14 Interest expense

Interest expense on all financial liabilities including deposits are recognized in profit or loss using effective interest rate method. Interest expense on all trading liabilities are considered to be incidental to the Bank's trading operations and are presented together with all other changes in fair value of trading assets and liabilities in net trading income.



3.15 Employees Benefits

a. Short Term Employee Benefits

Short term employee benefit obligations are measured on an undiscounted basis and are expensed as the related service is provided. A liability is also recognized for the amount expected to be paid under bonus required by the Bonus Act, 2030 to pay the amount as a result of past service provided by the employee and the obligation can be estimated reliably under short term employee benefits.

Short-term employee benefits include all the following items (if payable within 12 months after the end of the reporting period):

- wages, salaries and social security contributions,
- paid annual leave and paid sick leave,
- profit-sharing and bonuses and
- non-monetary benefits

b. Post-Employment Benefits

Post-employment benefit plan includes the followings;

i. Defined Contribution Plan

A defined contribution plan is a post-employment benefit plan under which the Bank pays fixed contributions into a separate entity and has no legal or constructive obligation to pay further amounts. Obligations for contributions to defined contribution plans are recognized as personnel expenses in profit or loss in the periods during which related services are rendered.

Contributions to a defined contribution plan that are due more than 12 months after the end of the reporting period in which the employees render the service are discounted to their present value.

All employees of the Bank are entitled to receive benefits under the provident fund, a defined contribution plan, in which both the employee and the Bank contribute monthly at a pre-determined rate of 10% of the basic salary. The Bank does not assume any future liability for provident fund benefits other than its annual contribution.

ii. Defined Benefit plan

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. The Bank's net obligation in respect of defined benefit plans is calculated separately for each plan by estimating the amount of future benefit that employees have earned in return for their service in the current and prior periods. That benefit is discounted to determine its present value. Any unrecognized past service costs and the fair value of any plan assets are deducted.

The Bank recognizes all actuarial gains and losses net of deferred tax arising from defined benefit plans immediately in other comprehensive income and all expenses related to defined benefit plans in employee benefit expense in profit or loss.

The Bank recognizes gains and losses on the curtailment or settlement of a defined benefit plan when the curtailment or settlement occurs. The gain or loss on curtailment or settlement comprises any resulting change in the fair value of plan assets, any change in the present value of the defined benefit obligation, any related actuarial gains and losses and any past service cost that had not previously been recognized.

iii. Termination Benefits

Termination benefits are recognized as an expense when the Bank is demonstrably committed, without realistic possibility of withdrawal, to a formal detailed plan to either terminate employment before the normal retirement date, or to provide termination benefits as a result of an offer made to encourage voluntary redundancy. Termination benefits for voluntary redundancies are recognized as an expense if the Bank has made





an offer of voluntary redundancy, it is probable that the offer will be accepted, and the number of acceptances can be estimated reliably. If benefits are payable more than 12 months after the reporting date, then they are discounted to their present value.

3.16 Leases

Lease payments under an operating lease shall be recognized as an expense on a straight-line basis over the lease term unless either:

- (a) Another systematic basis is more representative of the time pattern of the user's benefit even if the payments to the lessors are not on that basis; or
- (b) The payments to the lessor are structured to increase in line with expected general inflation to compensate for the lessor's expected inflationary cost increases. If payments to the lessor vary because of factors other than general inflation, then this condition is not met.

Majority of lease agreements entered by the Banks are with the clause of normal increment which the management assumes are in line with the lessor's expected inflationary cost increases.

The Bank operates its branches and ATMs in number of leased facilities under operating lease agreements. The payments to the lessors are structured to increase in line with the general inflation rate to compensate for the lessors' expected inflationary cost increment. The Bank during this fiscal year 2018-19 has charged operating lease expense on SLM basis.

3.17 Foreign Currency Translation

The financial statements are presented in Nepalese Rupees (NPR).

Transactions in foreign currencies are initially recorded at the functional currency rate of exchange ruling at the date of the transaction. Monetary assets and liabilities denominated in foreign currencies are retranslated at the functional currency rate of exchange at the statement of financial position date.

Foreign exchange gains and losses resulting from the settlement of such transactions, and from the translation at year-end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognized in the statement of profit or loss.

Non-monetary assets and liabilities are translated at historical exchange rates if held at historical cost, or year-end exchange rates if held at fair value, and the resulting foreign exchange gains and losses are recognized in either the statement of profit or loss or shareholders' equity depending on the treatment of the gain or loss on the asset or liability.

3.18 Financial guarantee and loan commitment

Financial guarantees are contracts that require the Bank to make specified payments to reimburse the holder for a loss it incurs because a specified debtor fails to make payment when due in accordance with the terms of a debt instrument. Loan commitments are firm commitments to provide credit under pre-specified terms and conditions.

Loan commitment is the commitment where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not, or letters of credit and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statements as commitments.

3.19 Share Capital and Reserves

The Bank classifies capital instruments as financial liabilities or equity instruments in accordance with the substance of the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of the Bank after deducting all its liabilities. Common shares are classified as equity of the Bank and distributions thereon are presented in statement of changes in equity.



Dividends on ordinary shares and preference shares classified as equity are recognized in equity in the period in which they are declared.

Incremental costs directly attributable to the issue of an equity instrument are deducted from the initial measurement of the equity instruments considering the tax benefits achieved thereon.

The reserves include retained earnings and other statutory reserves such as general reserve, debenture redemption reserve, foreign exchange equalization reserve, regulatory reserve, investment adjustment reserve, CSR reserve etc.

3.20 Earnings per share including diluted earning per share

The Bank presents basic and diluted earnings per share (EPS) data for its ordinary shares. The basic EPS is calculated by dividing the profit or loss attributable to ordinary shareholders of the Bank by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting the profit or loss attributable to ordinary shareholders and the weighted average number of ordinary shares outstanding for the effects of all dilutive potential ordinary shares.



४.१ नगद तथा नगद समान

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगद मौज्जात	२,०१२,११५,३२२	१,६२३,०६५,४८८	२,००८,१७५,२३०	१,६१९,०७७,७५८
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,९३५,८११,९४७	१,९२१,१३४,३२९	१,८५५,३८३,१४५	१,०७१,२६२,९४२
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	८४१,५३५,५९०	-	८४१,५३५,५९०
अन्य	६,५६१,४४२,८९५	२,७९२,२९५,०२२	६,५६१,४४२,८९५	२,७९२,२९५,०२२
जम्मा	१०,५०९,३७०,१६४	६,३७८,०३०,४२९	१०,४२५,००१,२७०	६,३२४,१७१,३१२

नगद तथा नगद समान मौज्जातको carrying amount लाई fair value मानिएको छ। ढुकुटीमा रहेको नगद मौज्जातलाई भौतिक तथा अर्थिक जोखिमको लागि बीमा गरिएको छ। नियामक व्यवस्था, तरलता र व्यापारिक आवश्यकताका आधारमा ढुकुटी मा नगद मौज्जात राख्ने गरिएको छ। नियामक र तरलता व्यवस्थाको हदसम्म ढुकुटीमा रहेको नगद मैज्जातमा सीमितता रहेको हुन्छ। विदेशी मुद्राको नगद मौज्जात विनिमय जोखिमको अधिनमा रहन्छ। यस्ता मौज्जातको सुक्ष्म निगरानी गरी देखिएका जोखिमलाई तुरुन्त व्यवस्थापन गरिन्छ। बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात अन्तर्गत विभिन्न स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाहरूमा व्याज प्राप्त नहुने खाताहरूमा रहेको मौज्जात समावेश छ। माग तथा अल्प सूचनामा प्राप्त हुने रकम अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थामा व्याज प्राप्त हुने खाताहरूमा रहेका मौज्जात तथा सात दिन भन्दा कम समयका लागि प्रदान गरिएको अन्तरबैंक सापटी समावेश छ। अन्य मौज्जात अन्तर्गत विभिन्न विदेशी बैंकहरूमा रहेको तीन महिना भन्दा कम अवधिको मौज्जात समावेश छ। यी मौज्जातहरूबाट प्राप्त हुने व्याज आमदानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ।

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	४,८१६,७६५,९१०	३,४६१,७९६,०३२	४,८०१,१२७,९१०	३,४४९,४८३,०३२
पुनः बिक्रीको निमित्त खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट अन्य निक्षेप तथा लिन बाँकी बक्यौता रकम	४,५६४,६८१	५,४४७,७७४	४,५६४,६८१	५,४४७,७७४
जम्मा	४,८२१,३३०,५९१	३,४६७,९६३,८०६	४,८०५,६९२,५९१	३,४५४,९३०,८०६

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातको carrying amount लाई fair value मानिएको छ। नियामक व्यवस्थाबमोजिम अनिवार्य नगद मौज्जात (CRR) स्वरूप तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा मौज्जात राख्नुपर्ने व्यवस्था बमोजिम चल्ती खातामा रहेको मौज्जातलाई यस शिर्षकमा समावेश गरिएको छ। अन्य बक्यौता रकम अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन बाँकी व्याज अनुदानको रकम समावेश गरिएको छ।

४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
आन्तरिक बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	४७,३००,०००	२२०,०००,०००	-	-
विदेशी बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	-	-	-	-
घटाउने: प्रभारको लागि व्यवस्था	-	-	-	-
जम्मा	४७,३००,०००	२२०,०००,०००	-	-

विभिन्न बैंक तथा वित्तीय संस्थामा तीन महिना भन्दा बढी अवधिको लागि कायम गरिएको मौज्जातलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस्ता मौज्जातमा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ।

४.४ डेरिभेटिभ वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्यापारिक लगानी	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निमित्त	५,१२२,३१९,७७८	३,९११,०८३,११२	५,१२२,३१९,७७८	३,९११,०८३,११२
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	५,१२२,३१९,७७८	३,९११,०८३,११२	५,१२२,३१९,७७८	३,९११,०८३,११०
अन्य	-	-	-	-
जम्मा	५,१२२,३१९,७७८	३,९११,०८३,११२	५,१२२,३१९,७७८	३,९११,०८३,११२

डेरिभेटिभ वित्तीय उपकरणमध्येको महत्वपूर्ण अंश व्यापारिक उपभोक्ताहरूको विदेशी विनिमय अवस्थाको जोखिम व्यवस्थापन (hedging) गर्न गरिएका Forward Foreign Exchange Contract हरू पर्दछन्। यस्ता कारोबारहरू बैंकको नियमित treasury activities अन्तर्गत पर्दछन्। एकै कारोबारबाट सिर्जना हुने डेरिभेटिभ सम्पत्ति तथा दायित्वलाई वित्तीय अवस्थाको विवरणमा Net Off गरी देखाइएको छ।

४.५ अन्य व्यापारिक सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	६७,५२०,०००	२३,५२०,०००	६७,५२०,०००	२३,५२०,०००
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको बण्ड	-	-	-	-
शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	६७,५२०,०००	२३,५२०,०००	६७,५२०,०००.००	२३,५२०,०००
उधारो (फ्लेज्ड) राखिएका	०	-	-	-
उधारो (फ्लेज्ड) नराखिएका	६७,५२०,०००	२३,५२०,०००	६७,५२०,०००	२३,५२०,०००

बैंकले निकट भविष्यमै विक्री गर्ने प्रयोजनका लागि राखेको वा छोटो अवधिको मुनाफाका लागि राखेका सम्पत्तिहरू यस शिर्षक अन्तर्गत देखाइएको छ। यस अन्तर्गत डेरिभेटिभ वा नन्-डेरिभेटिभ सम्पत्तिहरू पर्दछन्। नेपाल सरकारको ऋणपत्र अन्तर्गत बैंकले बजार व्यवस्थापकका रूपमा सर्वसाधारण सँग खरिद गरी विक्रीमा राखेका नागरिक बचतपत्रको लागत समावेश गरिएको छ।

४.६ बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लघुवित्त वित्तीय संस्थालाई दिइएको कजा	७३८,१९४,९९२	४२५,१७९,८८२	१,९५५,१४९,७२२	१,६७२,८५३,४६३
अन्य	-	-	-	-
घटाउने : प्रभारको लागि व्यवस्था	(७,३७९,०७४)	(४,२५१,७९९)	(१९,५४८,६२२)	(१६,७२८,५३५)
जम्मा	७३०,८१५,९१८	४२०,९२८,०८३	१,९३५,६०१,१००	१,६५६,१२४,९२८

बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा यस शिर्षक अन्तर्गत देखाइएको छ। यी सम्पत्ति अपलेखित लागतमा मूल्यांकन गरिएका छन्। बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको सम्पूर्ण कर्जा असल वर्गमा वर्गिकरण गरिएका छन्। यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ। यी कर्जामा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोकसान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ।

४.६.१. प्रभारको निम्ति व्यवस्था
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
गत वर्षको अन्तिम मौज्दात	४,२५१,७९९	४,४९०,३६१	१६,७२८,५३५	१६,८१८,९२६
यस वर्षको प्रभार	३,१२७,२७५	(२३८,५६२)	२,८२०,०८७	(९०,३९१)
यस वर्षको जम्मा	३,१२७,२७५	(२३८,५६२)	२,८२०,०८७	-
असूली/विपर्यय	-	-	-	(९०,३९१)
अपलेखन गरिएको रकम	-	-	-	-
यस वर्षको अन्तिम मौज्दात	७,३७९,०७४	४,२५१,७९९	१९,५४८,६२२	१६,७२८,५३५

बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम कर्जा नोकसानी व्यवस्था गरिएको छ। कुनै पनि एउटा बैंक वा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा बकको समष्टिकृत नगद प्रवाहको रकम, समय वा निश्चिततामा महत्वपूर्ण असर पार्ने किसिमका छैनन्।

४.७ ग्राहकलाई कर्जा तथा सापटी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको कर्जा र सापटी	७९,५२२,०२९,४१९	६३,६९८,२३६,९३९	७५,८८९,५७३,२५५	६०,९८३,७५४,७७६
घटाउने : प्रभार व्यवस्था	(१,३४३,२३४,८९३)	(१,१९३,२६६,६८६)	(१,२७३,६७३,५७८)	(१,१४८,९७८,६३१)
सामूहिक प्रभार	(८३६,४९८,५४३)	(६५८,२५६,५१३)	(८००,८६३,०१७)	(६३९,३७३,६२५)
एकल प्रभार	(५०६,७३६,३५०)	(५३५,०१०,१७३)	(४७२,८१०,५६१)	(५१७,६०५,००६)
खुद रकम	७८,१७८,७९४,५२६	६२,५०४,९७०,२५३	७४,६१५,८९९,६७७	५९,८३४,७७६,१४५
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
जम्मा	७८,१७८,७९४,५२६	६२,५०४,९७०,२५३	७४,६१५,८९९,६७७	५९,८३४,७७६,१४५

बैंक तथा वित्तीय संस्था बाहेक अन्य ग्राहकलाई प्रदान गरिएको कर्जा तथा सापटी यस शिर्षक अन्तर्गत देखाइएको छ। यी सम्पत्ति अपलेखित लागतमा मूल्यांकन गरिएका छन्। यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ। यी कर्जामा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोकसान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ। कुल कर्जा रकमबाट नेपाल राष्ट्र बैंकको निर्देशिका २ बमोजिम गणना गरिएको कर्जा नोकसानी व्यवस्था घटाई खुद रकम माथिको शिर्षकमा देखाइएको छ। नेपाल लेखामान (NAS 39) बमोजिम गणना गरिएको प्रभार (Impairment) भन्दा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोकसानी व्यवस्था बढी हुन आउने हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी Carve-out बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोकसानीलाई नै प्रस्तुत वित्तीय विवरणमा व्यवस्था गरिएको छ। नेपाल लेखामान (NAS 39) बमोजिम कूल प्रभार (Impairment) आ.व. २०७४।७५, आ.व. २०७३।७४ तथा आ.व. २०७२।७३ का लागि क्रमशः रु. ६२,६६,६४,५२०।००, रु. ३९,४८,५६,०००।०० तथा रु. ३३,८१,९५,२७२।०० रहेको छ।

४.७.१ कर्जा प्रकारको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
कर्जा प्रकार				
आवधिक कर्जा	१७,४६८,३५०,६२२	१४,२२२,१४५,५३८	१७,४६८,३५०,६२२	१४,२२२,१४५,५३८
अधिविकर्ष कर्जा	३,५८७,४२७,५५८	४,७८७,३३८,२१९	३,५८७,४२७,५५८	४,७८७,३३८,२१९
ट्रष्ट रिसिप्ट/आयात कर्जा	६,५२७,०९१,१६०	४,९१५,४५०,९५९	६,५२७,०९१,१६०	४,९१५,४५०,९५९
माग तथा अन्य चालु पूँजी कर्जा	१६,७९१,३०९,४९०	१३,३४५,२१०,९८७	१६,७९१,३०९,४९०	१३,३४५,२१०,९८७
व्यक्तिगत आवासीय कर्जा	३,६१७,५३८,७८७	३,०६५,८०६,८६०	३,६१७,५३८,७८७	३,०६५,८०६,८६०
रियल स्टेट कर्जा	३,२७१,४२८,७१९	१,७१६,६५२,७८१	३,२७१,४२८,७१९	१,७१६,६५२,७८१
मार्जिन लेन्डिङ कर्जा	१,४०८,५२२,५६४	१,३०८,०६४,२१३	१,४०८,५२२,५६४	१,३०८,०६४,२१३
हायर पर्चेज कर्जा	३,०७९,७२४,९७७	३,५२१,१७७,५०६	३,०७९,७२४,९७७	३,५२१,१७७,५०६
पिछाडिएको वर्गलाई प्रदान गरिएको कर्जा	८,२८६,२३९,३६५	४,३७०,६२३,६५३	४,६५३,७८३,२०१	१,६५६,१४१,४९१
पिछाडिएको वर्गलाई प्रदान गरिएको कर्जा	-	२,२८४,७७७	-	२,२८४,७७७
कर्मचारी कर्जा	८१०,६४८,७२४	४६२,०८१,२४२	८१०,६४८,७२४	४६२,०८१,२४२
अन्य	१४,४२२,८५९,३७९	११,७८३,८१३,७८२	१४,४२२,८५९,३७९	११,७८३,८१३,७८२
जम्मा	७९,२७१,१४१,३४५	६३,५००,६५०,५१६	७५,६३८,६८५,१८१	६०,७८६,१६८,३५३
लिन बाँकी व्याज	२५०,८८८,०७४.५०	१९७,५८६,४२३.३१	२५०,८८८,०७५	१९७,५८६,४२३
कूल जम्मा	७९,५२२,०२९,४१९	६३,६९८,२३६,९३९	७५,८८९,५७३,२५५	६०,९८३,७५४,७७६

४.७.२ मुद्राको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाली रुपैया	७५,१३४,१९९,७९९	६०,५५४,६०६,१६३	७५,५०१,७४३,६३५	५७,८४०,१२४,०००
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	४,३८७,८२९,६२०	३,१४३,६३०,७७६	४,३८७,८२९,६२०	३,१४३,६३०,७७६
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
यूरो	-	-	-	-
जापनिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	७९,५२२,०२९,४१९	६३,६९८,२३६,९३९	७५,८८९,५७३,२५५	६०,९८३,७५४,७७६



४.७.३ धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सुरक्षण				
चल/अचल सम्पत्ति	७२,३३२,७२२,२००	५७,५२५,३९२,५४३	७२,३३२,७२२,२००	५७,५२५,३९२,५४३
सुन र चाँदी	५१४,६२६,४६७	४८२,४९७,२४२	५१४,६२६,४६७	४८२,४९७,२४२
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-	-	-
सरकारी जमानत	१३६,६७३,४९०	१३७,११६,९२०	१३६,६७३,४९०	१३७,११६,९२०
अन्तराष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-	-	-
निर्यात कागजपत्रको धिता	-	-	-	-
मुद्दति निक्षेपको धिता	५५७,४७७,९३७	६३६,५१३,९६६	५५७,४७७,९३७	६३६,५१३,९६६
सरकारी सुरक्षणको धिता	-	१,१२१,९५६	-	१,१२१,९५६
काउन्टर जमानत	-	-	-	-
व्याक्तिगत जमानत	३,६३२,४५६,१६४	२,७१४,५७८,६५०	-	९६,४८७
अन्य धिता	२,२९३,९७८,७२४	२,१५९,८०२,७२६	२,२९३,९७८,७२४	२,१५९,८०२,७२६
जम्मा	७९,४६७,९३४,९८३	६३,६५७,०२४,००४	७५,८३५,४७८,८१८	६०,९४२,५४१,८४१
सुरक्षण नगरिएका	५४,०९४,४३७	४१,२१२,९३५	५४,०९४,४३७	४१,२१२,९३५
कुल जम्मा	७९,५२२,०२९,४१९	६३,६९८,२३६,९३९	७५,८८९,५७३,२५५	६०,९८३,७५४,७७६

४.७.४ प्रभारको लागि व्यवस्था

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
निर्दिष्ट प्रभारको लागि व्यवस्था				
गत वर्षको अन्तिम मौज्जात	५३५,०१०,१७३	३०९,३२५,१६२	५१७,६०५,००६	३०३,२२३,१७९
यस वर्षको प्रभार :	(२८,२७३,८२३)	२२५,६८५,०११	(४४,७९४,४४४)	२१४,३८१,८२६
यस वर्षको थप	-	२२५,६८५,०११	-	२१४,३८१,८२६
यस वर्ष असूली/विपर्यय	(२८,२७३,८२२.७७)	-	(४४,७९४,४४४.३५)	-
अपलेखन	-	-	-	-
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उतारचढाव	-	-	-	-
यस वर्षको अन्तिम मौज्जात	५०६,७३६,३५०	५३५,०१०,१७३	४७२,८१०,५६१.३१	५१७,६०५,००६
सामूहिक प्रभारको लागि व्यवस्था				
गत वर्षको अन्तिम मौज्जात	६५८,२५६,५१३	५५२,८३६,६४८	६३१,३७३,६२५	५३०,७८३,३१८
यस वर्षको प्रभार :	१७८,२४२,०३०	१०५,४१९,८६५	१६९,४८९,३९२	१००,५९०,३०७
यस वर्षको थप/विपर्यय	१७८,२४२,०३०	१०५,४१९,८६५	१६९,४८९,३९२	१००,५९०,३०७
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उतारचढाव	-	-	-	-
यस वर्षको अन्तिम मौज्जात	८३६,४९८,५४३	६५८,२५६,५१३	८००,८६३,०१७	६३१,३७३,६२५
प्रभारको लागि जम्मा व्यवस्था	१,३४३,२३४,८९३	१,१९३,२६६,६८६	१,२७३,६७३,५७८	१,१४८,९७८,६३१

४.८ धितोपत्रमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	४,७९२,९५६,९५६	५,५१०,०१४,११३	४,७५६,९६५,९५६	५,४८९,०२३,११३
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	२,२९८,४०७,६३८	१,९३८,०४८,७१९	२,२६८,४९८,९९३	१,९२२,३६५,९७४
जम्मा	७,०९१,३६४,५९५	७,४४८,०६२,८३१	७,०२५,४६४,९५०	७,४११,३८९,०८६

बैंकले विभिन्न वित्तीय उपकरणहरूमा गरेको लगानीलाई दुई वर्गमा वर्गीकृत गरी यस शिर्षक अन्तर्गत देखाइएको छ। अपलेखित लागतमा गणना गरिएको लगानी बाहेक अन्य लगानीलाई फेयर भ्यालुमा गणना गरी फरक रकमलाई अन्य विस्तृत आम्दानी अन्तर्गत देखाइएको छ। शेयर लगानीको प्रतिफल बोनस शेयरको रूपमा प्राप्त भएमा लगानीको लागतमा घटबढ नगरी शेयर संख्या मात्र बढाई गणना गर्ने गरिन्छ।

४.८.१ परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
ऋण धितोपत्र	३५,९९१,०००	२०,९९१,०००	-	-
सरकारी ऋण पत्र	४,७५६,९६५,९५६	३,३३६,२८७,५७२	४,७५६,९६५,९५६	३,३३६,२८७,५७२
सरकारी ट्रेजरी बिल	-	१,८९०,९९२,३६९	-	१,८९०,९९२,३६९
नेपाल राष्ट्र बैंकको वण्ड	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य लगानी	-	२६१,७४३,१७२	-	२६१,७४३,१७२
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा	४,७९२,९५६,९५६	५,५१०,०१४,११३	४,७५६,९६५,९५६	५,४८९,०२३,११३

४.८.२ अन्य विस्तृत आम्दानीको विवरण मार्फत फेयर भ्यालुमा मुल्याङ्कन गरिएका शेयर लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
इक्विटी उपकरणहरू	२,२९८,४०७,६३८	१,९३८,०४८,७१९	२,२६८,४९८,९९३	१,९२२,३६५,९७४
सुचिकृत शेयर	२,२८६,१८४,१३८	१,९३०,३२५,२१९	२,२५९,७७५,४९३	१,९१६,६४२,४७४
सुचिकृत नगरिएका शेयर	१२,२२३,५००	७,७२३,५००	८,७२३,५००	५,७२३,५००
जम्मा	२,२९८,४०७,६३८	१,९३८,०४८,७१९	२,२६८,४९८,९९३	१,९२२,३६५,९७४



नविल इन्विकटी फण्ड ११,२६५,५०४ किता साधारण शेयर रु. १० का दाले चुक्ता	११,२६५,०४०	१०,५१०,२८२	११,२६५,०४०	११,१०७,३२९	११,२६५,०४०	११,२६५,०४०	११,१०७,३२९
एनआईबिएल प्रगति फण्ड १०,२७४,४०७ किता साधारण शेयर रु. १० का दाले चुक्ता	१०,२७४,०७०	७,६४३,९०८	१०,२७४,०७०	९,२४६,६६३	१०,२७४,०७०	१०,२७४,०७०	९,२४६,६६३
लक्ष्मी इन्विकटी फण्ड १८,७५०,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	१८,७५०,०००	१४,३०६,५००	१८,७५०,०००	१५,१,८७५,०००	१८,७५०,०००	१८,७५०,०००	१५,१,८७५,०००
साना किसान विकास बैंक लिमिटेड १२,५०० किता साधारण शेयर रु. १०० का दाले चुक्ता	२१,२६४,०२८	१९,८०१,८२४	२१,२६४,०२८	१४,५००,०००	२१,२६४,०२८	२१,२६४,०२८	१४,५००,०००
निर्धाण उथान बैंक लिमिटेड १४,४९९ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	१८,९५४,३३६	१४,६३१,७१८	१८,९५४,३३६	१४,८४६,५९०	१८,९५४,३३६	१८,९५४,३३६	१४,८४६,५९०
नेपाल इन्स्योरोन्स कम्पनी लिमिटेड १४,९४८ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	२५,०८३,९५८	१८,०८३,९५८	२५,०८३,९५८	१७,६१०,२०१	२५,०८३,९५८	२५,०८३,९५८	१७,६१०,२०१
क्विक लघुवित्त विकास बैंक लिमिटेड १४,९४८ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	५५,७०४,४५३	६०,३५२,०७९	५५,७०४,४५३	१३,१०९,२९५	५५,७०४,४५३	५५,७०४,४५३	१३,१०९,२९५
मेरो माइक्रोफाइन्स वित्तिय संस्था लिमिटेड ३,७६२ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	६,७६७,२५६	४,६०३,९२८	६,७६७,२५६	४,०६२,९६०	६,७६७,२५६	६,७६७,२५६	४,०६२,९६०
रुल माइक्रोफाइन्स डेव्लोपमेण्ट सेन्टर लिमिटेड ९,२९७ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	७,१५९,४३७	६,७५९,३८६	७,१५९,४३७	६,०७०,७४५	७,१५९,४३७	७,१५९,४३७	६,०७०,७४५
सानिमा इन्विकटी फण्ड २,५०,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२,५००,०००	२,३४०,०००	२,५००,०००	२,३९०,०००	२,५००,०००	२,५००,०००	२,३९०,०००
सिटीजन्स म्युटल फण्ड - १ २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,३६०,०००	२०,०००,०००	१८,५६०,०००	२०,०००,०००	२०,०००,०००	१८,५६०,०००
एनआईएस एशिया ग्लोबल फण्ड २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,५६०,०००	२०,०००,०००	१८,३८०,०००	२०,०००,०००	२०,०००,०००	१८,३८०,०००
नविल ब्यालेन्स फण्ड - २ ५०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	५०,०००,०००	५०,०००,०००	५०,०००,०००	-	५०,०००,०००	५०,०००,०००	-
सिटीजन्स म्युटल फण्ड - २ २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	-	२०,०००,०००	२०,०००,०००	-
एनएलएच इन्स्योरोन्स कम्पनी लिमिटेड ३८,९११ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	३१,५८०,४९५	२९,६६३,१३६	-	-	३१,५८०,४९५	-	-
फस्ट माइक्रोफाइन्स डेव्लोपमेण्ट बैंक लिमिटेड १,०९१ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	७५६,५४३	४०९,१२५	७५६,५४३	५८९,१४०	-	-	५८९,१४०
कृषि विकास बैंक लिमिटेड १ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	-	४०९	-	३१४	-	-	-



सेन्चुरी कमरसधिल बैंक लिमिटेड	-	-	-	१७,०६९	-	-	-	-
१०१ किता साधारण शेयर रु. १०० का दाले चुका	-	-	१,०००	२६,५६८	-	-	-	-
नेशनल माइक्रोफाइन्स विनियमि लिमिटेड	-	-	-	-	-	-	-	-
१२ किता साधारण शेयर रु. १०० का दाले चुका	४,३७९,७६०	५,२५५,७१२	-	-	-	-	-	-
नेपाल बैंक लिमिटेड	८६	९०	८६	१२३	-	-	-	-
१५,६४२ किता साधारण शेयर रु. १०० का दाले चुका	८,४३२,०००	९,६१२,४८०	-	-	-	-	-	-
रिद्धि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड	८६	९०	८६	१२३	-	-	-	-
१ किता साधारण शेयर रु. १०० का दाले चुका	८,४३२,०००	९,६१२,४८०	-	-	-	-	-	-
युनियन हाइड्रोपावर	८६	९०	८६	१२३	-	-	-	-
८४५,३२० किता साधारण शेयर रु. १०० का दाले चुका	८,४३२,०००	९,६१२,४८०	-	-	-	-	-	-
जलविद्युत लगानी तथा विकास क. लि.	८६	९०	८६	१२३	-	-	-	-
८,६८९ किता साधारण शेयर रु. १०० का दाले चुका	८,४३२,०००	९,६१२,४८०	-	-	-	-	-	-
सूचीकृत नभएका इक्विटीमा भएको लगानी	१२,२२३,५००	१२,२२३,५००	७,७२३,५००	७,७२३,५००	५,७२३,५००	५,७२३,५००	५,७२३,५००	५,७२३,५००
क्रेडिट इन्फरमेशन सेन्टर लिमिटेड	१,८२३,५००	१,८२३,५००	१,८२३,५००	१,८२३,५००	१,८२३,५००	१,८२३,५००	१,८२३,५००	१,८२३,५००
११,६४० किता साधारण शेयर रु. १०० का दाले चुका	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००
नेपाल फिन्यान्स हाउस लिमिटेड	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
३७,४४० किता साधारण शेयर रु. १०० का दाले चुका	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
नेशनल बैंकिङ्ग इन्सटिटयुट लिमिटेड	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
१२,००० किता साधारण शेयर रु. १०० का दाले चुका	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
प्रभु क्यापिटल लिमिटेड	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००
१,००० किता साधारण शेयर रु. १०० का दाले चुका	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००
बैंकिङ्ग, फाइन्सियल एण्ड इन्स्युरेन्स इन्सटिटयुट अफ नेपाल	४,५००,०००	४,५००,०००	-	-	३,०००,०००	३,०००,०००	-	-
१५,००० किता साधारण शेयर रु. १०० का दाले चुका	४,५००,०००	४,५००,०००	-	-	३,०००,०००	३,०००,०००	-	-
नेपाल फिन्सफट कम्पनी लिमिटेड	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	-	-	-	-
२,००० किता साधारण शेयर रु. १०० का दाले चुका	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	-	-	-	-
जम्मा	१,९१५,३६९,७८७	२,२९८,४०७,६३८	१,४७५,२७१,६९३	१,९३८,०४८,७१९	१,८८४,७४२,९२७	२,२६८,४९८,९९३	१,४५७,४६०,६९२	१,९२२,३६५,९७४



सूचिकृत नभएका शेयरमा गरिएको लगानीलाई परल मोलमा गणना गरिएको छ।



४.९ चालु कर सम्पत्ति

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चालु कर सम्पत्ति	३,०७०,००८,९७३	२,२८७,८६५,६०१	२,८९०,२७३,२३३	२,२७२,८४८,७७५
चालु वर्षको आय कर सम्पत्ति	७९७,९६०,९९८	४९०,०४२,२४९	६९७,४२४,४५८	४८५,४९८,२९९
गत वर्षहरूको कर सम्पत्ति	२,२७२,८४८,७७५	१,७९७,८२३,३६०	२,२७२,८४८,७७५	१,७८७,४३०,४८४
चालु कर दायित्व	३,०५५,५५३,३८८	२,२२९,५४२,८९९	२,८७६,०७०,०९०	२,२९८,९६५,५९०
चालु वर्षको आयकर दायित्व	८३६,५८७,७९८	४८५,९४६,३५८	६५७,९०४,५००	४८३,९३९,६३७
गत वर्षहरूको कर दायित्वहरू	२,२१८,९६५,५९०	१,७४४,३९६,४६०	२,२१८,९६५,५९०	१,७३५,८२५,९५३
जम्मा	१४,४५५,५८५	५८,३२२,७८२	१४,२०३,९४२	५३,८८३,९८५

बैंकले आयकर ऐन बमोजिम आयको स्वःघोषणा सँगै बुझाएको अग्रिम आयकरको रकम तथा बैंकलाई प्राप्त भुक्तानीमा भुक्तानीकर्ताले कट्टी गरेको करलाई आयकर सम्पत्ति शिर्षकमा देखाइएको छ। त्यस्तै आयकर ऐन बमोजिम प्रत्येक आय वर्षका लागि बुझाउनुपर्ने करको रकमलाई आयकर दायित्व शिर्षकमा देखाइएको छ।

४.१० सहायक कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सूचीकृत सहायक कम्पनीमा भएको लगानी	१४७,०००,०००	१४७,०००,०००
सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी	२७०,०००,०००	१४०,०००,०००
जम्मा लगानी	४१७,०००,०००	२८७,०००,०००
घटाउने : प्रभार व्यवस्था	-	-
खुद ब्यारिङ्ग (Carrying) रकम	४१७,०००,०००	२८७,०००,०००

सहायक कम्पनीको शेयरमा गरिएको लगानीलाई परल लागतमा देखाइएको छ।

४.१०.१ : सूचीकृत सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड १६,९४,००० साधारण शेयर, प्रति शेयर रु.१०० ले चुक्ता (२,२४,००० वोनस शेयर सहित)	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००
जम्मा	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००



४.१०.२ : सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड २७,००,००० साधारण शेयर, प्रति शेयर रु.१०० ले चुक्ता	२७०,०००,०००	२७०,०००,०००	१४०,०००,०००	१४०,०००,०००
जम्मा	२७०,०००,०००	२७०,०००,०००	१४०,०००,०००	१४०,०००,०००

४.१०.३ : बैंकको सहायक कम्पनीमाको जानकारी

विवरण	बैंक	
	बैंकले धारण गरेको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	७०%	७०%
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	१००%	१००%

४.१०.४ : सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ/Non Controlling Interest (NCI) of the Subsidiary

विवरण	समूह	
	यस वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	३०%	०%
यस वर्षको नाफा / (नोक्सान) बाँडफाँड	३२,८७६,६६१	-
असाढ २०७५ अन्त्यमा NCI सँग रहेको संचित मौज्दात	१३५,४९५,५२६	-
NCI लाई दिएको लाभांश	१९,१०५,२६३	-
कोषको उपयोग	१,१७९,६३१	-
असाढ अन्त्यमा रहेको NCI	१४८,०८७,२९३	-
विवरण	गत वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	३०%	०%
यस वर्षको नाफा / (नोक्सान) बाँडफाँड	२६,२५०,४६६	-
असाढ २०७४ अन्त्यमा NCI सँग रहेको संचित मौज्दात	१२०,०१३,४८२	-
NCI लाई दिएको लाभांश	१०,७६८,४२१	-
असाढ अन्त्यमा रहेको NCI	१३५,४९५,५२६	-



४.११ सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
कुल लगानी	-	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-	-
खुद Carrying Amount	-	-	-	-

४.११.१ : सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
..... लिमिटेड	-	-	-	-	-	-	-	-
..... लिमिटेड	-	-	-	-	-	-	-	-
..... लिमिटेड	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-

४.११.२ : सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
..... लिमिटेड	-	-	-	-	-	-	-	-
..... लिमिटेड	-	-	-	-	-	-	-	-
..... लिमिटेड	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-

४.११.३ : बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी

रकम रु. मा

विवरण	समूह		बैंक	
	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत		बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
..... लिमिटेड	-	-	-	-
..... लिमिटेड	-	-	-	-
..... लिमिटेड	-	-	-	-
..... लिमिटेड	-	-	-	-
..... लिमिटेड	-	-	-	-





४.११.४ : सम्बद्ध कम्पनीहरूको इक्विटी भ्याल

विवरण	समूह	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
..... लिमिटेड	-	-
..... लिमिटेड	-	-
..... लिमिटेड	-	-
जम्मा		

४.१२ लगानी सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
फेयर भ्यालुमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति				
गत वर्षको अन्त्यको मौज्दात	-	-	-	-
यस वर्षको थप/घट	-	-	-	-
यस वर्षको फेयर भ्यालुमा भएको खुद परिवर्तन	-	-	-	-
समायोजन	-	-	-	-
खुद रकम	-	-	-	-
लागतमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति				
गत वर्षको अन्त्यको मौज्दात	३७,४८८,८६९	-	३७,४८८,८६९	-
यस वर्षको थप/घट	(१५९,२०२)	३७,४८८,८६९	(१५९,२०२)	३७,४८८,८६९
समायोजन	-	-	-	-
संचित हास कट्टी	-	-	-	-
संचित प्रभार नोक्सान	-	-	-	-
खुद रकम	३७,३२९,६६६	३७,४८८,८६९	३७,३२९,६६६	३७,४८८,८६९
जम्मा	३७,३२९,६६६	३७,४८८,८६९	३७,३२९,६६६	३७,४८८,८६९

गैर चालु सम्पत्ति (Non-Current Assets) तथा निसर्ग समूह (Disposal Group) मा राखिएको सम्पत्तिलाई परल लागतमा गणना गरी लगानी सम्पत्ति अन्तर्गत देखाइएको छ।

सम्पत्ति										
विवरण	जग्गा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्युटर र एसोसिएसिज	परिवहन साधन	फर्निचर तथा फिक्सर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ २०७६ अन्तिमको मौख्यता	आषाढ २०७५ अन्तिमको मौख्यता
पल्ल मोल										
श्रावण १, २०७४ को मौख्यता	६५५,२०७,६१४	१२७,७७२,९१६	१५६,७४९,९४०	१२१,६५४,९८६	१०३,९९७,७७३	७,९६६,१३५	-	२००,२५८,५२४	१,३०१,३०२,४०७	
यस वर्ष थप	-	१२०,१९३,४९४	५२,२०८,३३८	३२,५३९,८२४	२९,८२४,१००	९,१६५,४३४	-	५६,५४९,६२९	१,३३१,१४२,९७३	
प्राप्ति	-	-	-	३२,५३९,८२४	२९,८२४,१००	९,१६५,४३४	-	१२८,०७९,१८६	१,२४,२५८,२४०	
पूर्ववर्षको विक्री	-	१२०,१९३,४९४	५२,२०८,३३८	-	-	-	-	१७९,४०१,९३३	३८,८६९,४७३	
यस वर्षको विक्री	(३,७०२,८१८)	(३३७,०००)	-	(२,४८१,६२६)	(१५,३२५,२४९)	(५५१,३०४)	-	(४,९३०,८२७)	-	
समायोजन/पुनःमुल्यांकन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७५ अन्तिमको मौख्यता	६५१,५०४,७९६	२४७,०२८,७११	२०८,९५८,२०८	१५१,७३३,१८४	११८,४९६,५२४	८०,६१०,४६५	-	२५१,८७७,३२६	१,४६४,४५५,३८०	
यस वर्ष थप	-	२६,३४६,९५२	४०,२४२,७४८	२६,४८७,३२५	३९,५७८,८७७	९,४९७,९१४	-	७७,८७६,५७५	३००,४८१,११९	
प्राप्ति	-	-	१,७०४,७८७	२६,४८७,३२५	३९,५७८,८७७	९,४९७,९१४	-	७७,८७६,५७५	१२८,०७९,४८८	
पूर्ववर्षको विक्री	-	२६,३४६,९५२	३८,५४६,९६१	-	-	-	-	-	१७२,४०१,६३३	
यस वर्षको विक्री	-	-	(२,७७३,१८४)	(२,३३२,५४३)	(८,०००,०००)	(३७६,४४९)	-	(१६,२२९,७२६)	(२७,३२८,८३३)	
समायोजन/पुनःमुल्यांकन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौख्यता	६५१,५०४,७९६	२७३,३७५,६६३	२४६,४८५,०२४	१७७,८६८,४६६	१४०,०७४,४३१	८९,७३१,९३१	-	३३३,५२४,१७५	१,७६०,१८६,३१४	
हास कट्टी र प्रभार										
श्रावण १, २०७४ को मौख्यता	-	२४,१९९,०७१	९०,६६१,९७६	७६,८९७,२०१	३२,००८,१०७	४६,८६८,०११	-	१२३,१७७,५३३	३४९,८०३,७७७	
यस वर्षको हास कट्टी	-	४,३४२,०८४	२०,६८४,९३६	१७,३२५,३६१	१४,४६७,९८३	७,९२९,९७६	-	२६,६१५,८७०	७१,४११,३४६	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्री	-	(१४९,४४४)	-	(२,०७४,९४६)	(१९,१०४,३४५)	(४३६,३०९)	-	(४,६२०,०९९)	-	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७५ अन्तिमको मौख्यता	-	२८,३९१,६१२	१११,३४६,९१२	९५,११७,६१६	३४,३७०,७४५	५४,३९१,६८१	-	१४५,१७७,३३५	४२१,२१५,१२४	
सालको हास कट्टी	-	६,९१३,१९३	३०,०१८,३४२	२१,४४८,४७८	१८,०८१,१७२	१०,७४८,४९६	-	३०,३८०,८१०	९१,३६५,२१४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्री	-	-	(२,७७३,६००)	(२,३३२,१५३)	(४,१५८,०९५)	(४२७,१३५)	-	(१५,८१०,६१६)	(१९,३८७,२४३)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौख्यता	-	३५,३०४,८०५	१३८,३६९,६१४	१११,७८५,६१६	४८,३१२,६५०	६५,३९३,०४६	-	१५९,७४२,२०९	४६८,५८९,९०१	
पूर्ववर्षको हास कट्टी	-	६,९१३,१९३	३०,०१८,३४२	२१,४४८,४७८	१८,०८१,१७२	१०,७४८,४९६	-	३०,३८०,८१०	९१,३६५,२१४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्री	-	-	(२,७७३,६००)	(२,३३२,१५३)	(४,१५८,०९५)	(४२७,१३५)	-	(१५,८१०,६१६)	(१९,३८७,२४३)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौख्यता	-	४२,३१७,९०८	१६६,३६९,९६६	१३९,४६६,०६६	५६,३६३,९६६	७६,३६३,९६६	-	१५९,७४२,२०९	५६८,५८९,९०१	
पूर्ववर्षको हास कट्टी	-	६,९१३,१९३	३०,०१८,३४२	२१,४४८,४७८	१८,०८१,१७२	१०,७४८,४९६	-	३०,३८०,८१०	९१,३६५,२१४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
विक्री	-	-	(२,७७३,६००)	(२,३३२,१५३)	(४,१५८,०९५)	(४२७,१३५)	-	(१५,८१०,६१६)	(१९,३८७,२४३)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौख्यता	-	४९,३३१,००१	१७६,३६९,९६६	१४६,६९३,४६६	६४,३६३,९६६	८६,३६३,९६६	-	१५९,७४२,२०९	६६८,५८९,९०१	
समायोजन/पुनःमुल्यांकन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७५ अन्तिमको मौख्यता	-	४९,३३१,००१	१७६,३६९,९६६	१४६,६९३,४६६	६४,३६३,९६६	८६,३६३,९६६	-	१५९,७४२,२०९	६६८,५८९,९०१	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौख्यता	६५१,५०४,७९६	२९९,७१७,६२५	२८७,१६९,९६६	१८०,१६६,०६६	१६४,६३६,६६६	१०६,३६३,९६६	-	१०६,७०४,९९२	१,९९६,६६८,०४०	
आषाढ २०७६ अन्तिमको मौख्यता	६५१,५०४,७९६	२९५,४०४,७९६	१०८,०३५,१८६	६१,६०६,४८४	१०१,७८१,६०९	२५,०३८,८८९	-	१५३,७८१,९९७	१,९९२,३९८,४११	





विवरण	जमा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्यूटर एक्सपेंसिज	परिवहन साधन	फर्निचर तथा फिक्सर	मोबिलिटी	अन्य उपकरणहरू	आषाढ २०७६ अन्तिमको मौज्जात	आषाढ २०७५ अन्तिमको मौज्जात	रकम रु. मा
परल मोल											
श्रावण १, २०७४ को मौज्जात	६४८,२१३,४९६	१२७,१७२,१९६	१४३,२४२,०७३	११९,९६८,८९४	८७,११२,१४४	७०,८४८,४७७	-	१७६,४९६,०३९	१,३८३,०३३,२४१	१,२६२,४१६,१९४	
यस वर्ष थप	-	११०,८०२,८२८	४२,१३०,४०४	३१,७४१,४१४	२७,१०१,६००	९,०२४,१४८	-	४८,४३९,४४७	२,७६,३४०,१६१	१४८,०६४,३९८	
प्राप्त	-	-	-	३१,७४१,४१४	२७,१०१,६००	९,०२४,१४८	-	४८,४३९,४४७	११६,४१६,८२८	१०९,१८४,६६४	
पूँजीकृत	-	११०,८०२,८२८	४२,१३०,४०४	-	-	-	-	-	१६२,४३३,३३२	३८,८७९,७३३	
यस वर्षको विक्री	(३,७०२,८१८)	(३३७,०००)	-	(२,४८१,६६६)	(१४,३०४,२४९)	(४४१,३०४)	-	(४,३७०,१०७)	(२६,७६८,११३)	(२७,४१८,३४२)	
समायोजन/पुनःमुल्यांकन	-	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७४ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२३७,६३७,९४२	२०५,३७२,४७७	१४९,९३८,७८२	९८,८८८,४८७	७९,३२१,३३१	-	२२०,६६४,४८९	१,६३३,६४४,२८८	१,३८३,०३३,२४१	
यस वर्ष थप	-	२६,३४६,९४२	३८,४३६,९६१	२६,३३३,३९४	३८,०६२,०७७	८,८१०,१६४	-	७९,९६४,६८६	२,११,०४४,२३४	२७९,३४०,१९१	
प्राप्ति	-	-	-	२६,३३३,३९४	३८,०६२,०७७	८,८१०,१६४	-	७९,९६४,६८६	१,४६,१६१,३२२	११६,४१६,८२८	
पूँजीकृत	-	२६,३४६,९४२	३८,४३६,९६१	-	-	-	-	-	६४,८८३,९१३	१६२,९३३,३३२	
यस वर्षको विक्री	-	-	(२,७७३,१८४)	(२,३०१,६४३)	(८,०००,०००)	(२००,३६२)	-	(१४,१८९,३७२)	(२८,४६४,८७१)	(२६,७६८,११३)	
समायोजन/पुनःमुल्यांकन	-	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२६३,९८४,८६७	२४३,१०९,३४३	१७६,२७२,१७६	१२८,९४०,५६४	८७,१३१,४९५	-	२७९,४४१,०८४	१,८११,६४९,६४२	१,६६३,६४४,२८८	
हास कटौती र प्रभार											
श्रावण १, २०७४ को मौज्जात	-	२४,१९९,०७१	८८,९६१,०४४	७९,१९९,८७३	२७,३९१,९६४	४६,२९०,०२४	-	११३,६८८,०२९	३७९,७९०,००४	३३८,९७६,७६१	
यस वर्षको हास कटौती	-	४,०३१,६२४	२०,०४४,६०६	१६,९९२,०००	१२,१४३,१४३	७,७४८,४४९	-	२२,९२२,८८९	८३,८६३,८२१	६४,३४६,४३८	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-	
विक्री	-	(१४९,४४४)	-	(२,०७४,९४६)	(१२,१०४,३४४)	(४३३,३०९)	-	(४,३१७,८१३)	(१९,०८४,९४७)	(२४,६०३,१९४)	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७४ अन्तिमको मौज्जात	-	२८,०८१,१४२	१०९,००६,६४०	९४,१९४,९२७	३९,५३५,१०६	५३,०३८,४७४	-	१३२,२९३,१०४	४४४,४०८,८७०	३७९,७९०,००४	
सालको हास कटौती	-	६,४४९,१७८	२९,२९४,१३०	२०,२२३,१४७	१४,६७६,४४९	९,०७९,०११	-	२८,७८३,२९८	१,०९,४०८,३२३	८३,८६३,८२१	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-	
विक्री	-	-	(२,७७३,६००)	(२,३०१,६४३)	(४,१४८,०९४)	(२४,१३,४८८)	-	(१४,७७०,४८२)	(२४,२४४,२७८)	(१९,०८४,९४७)	
समायोजन	-	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौज्जात	-	३४,५३०,३२०	१३४,३००,४२०	११२,०१७,४२२	५४,२१०,५१०	६२,१७२,९९६	-	१४६,३०६,८२२	५४४,४०८,८७०	४४४,४०८,८७०	
पूँजीगत निर्माण											
खुद कितानी मूल्य	-	४७,३९९,३२९	-	-	-	-	-	-	४७,३९९,३२९	४०,७६८,९९८	
आषाढ २०७४ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२२९,१४४,८६२	१२७,४४६,८६६	४४,१२२,८४४	७१,४४९,७२४	२४,७४९,०४७	-	८८,३०३,३८४	१,२४१,९३४,४१७	१,१४६,१४०,७४७	
आषाढ २०७६ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२८६,८४३,८९७	१०४,६०९,१९२	६१,२३३,०९२	९०,००२,३३८	२४,३७९,०७७	-	१३२,१३४,९८२	१,३४४,८६३,०६६	१,२९१,९३४,४१७	

सम्पत्ति तथा उपकरणको लाई लागत मूल्यमा गणना गरी सम्पत्ति इन्वाइडको छ । पूँजीकरण गरीपुनःवित्त सम्पत्ति तथा उपकरणको लाई लागत मूल्यमा गणना गरी सम्पत्ति इन्वाइडको छ । पूँजीकरण गरीपुनःवित्त सम्पत्ति तथा उपकरणको लाई लागत मूल्यमा गणना गरी सम्पत्ति इन्वाइडको छ ।
निर्धारित बढावा प्राप्त हुने खुद-नाका वा नोक्सानीलाई नाफा नोक्सान हिसाबमा आदानी वा खुद-नाकाको रूपमा
यो सम्पत्तिहरूमा व्यवस्थापनले निर्धारण गरेको अनुमानित टिकाउ अवधिलाई आधार मानी Straight Line Basis को आधारमा हास कटौती गणना गरिन्छ ।



४.१४ ख्याती तथा अमूर्त सम्पत्ति
रकम रु. मा

विवरण	ख्याती	समूह		अन्य	आषाढ २०७६	आषाढ २०७५
		सफ्टवेयर			अन्तिमको मौज्जात	अन्तिमको मौज्जात
		खरिद	विकास			
परल मोल						
श्रावण १, २०७४ को मौज्जात	-	८४,५२०,७४३	-	-	८४,५२०,७४३	६८,४६८,३६०
यस वर्ष थप	-	२०,१२०,३२९	-	-	२०,१२०,३२९	१६,०५२,३८३
प्राप्ति	-	२०,१२०,३२९	-	-	२०,१२०,३२९	१६,०५२,३८३
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	१०४,६४१,०७१	-	-	१०४,६४१,०७१	८४,५२०,७४३
यस वर्ष थप	-	४४,८६९,१७२	-	-	४४,८६९,१७२	२०,१२०,३२९
प्राप्ति	-	४४,८६९,१७२	-	-	४४,८६९,१७२	२०,१२०,३२९
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	१४९,५१०,२४३	-	-	१४९,५१०,२४३	१०४,६४१,०७१
परिशोधन र प्रभार						
श्रावण १, २०७४ को मौज्जात	-	४०,७५६,७५८	-	-	४०,७५६,७५८	२३,७००,२८५
यस वर्षको परिशोधन	-	२७,३२१,०२९	-	-	२७,३२१,०२९	१७,०५६,४७३
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	६८,०७७,७८७	-	-	६८,०७७,७८७	४०,७५६,७५८
सालको परिशोधन	-	२५,०८१,०१७	-	-	२५,०८१,०१७	२७,३२१,०२९
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	९३,१५८,८०४	-	-	९३,१५८,८०४	६८,०७७,७८७
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	३६,५६३,२८४	-	-	३६,५६३,२८४	३६,५६३,२८४
आषाढ २०७६ अन्तिमको मौज्जात	-	५६,३५१,४३९	-	-	५६,३५१,४३९	५६,३५१,४३९



बैंक						
विवरण	ख्याती	सफ्टवेयर		अन्य	आषाढ २०७६ अन्तिमको मौज्जात	आषाढ २०७५ अन्तिमको मौज्जात
		खरिद	विकास			
परल मोल						
श्रावण १, २०७४ को मौज्जात	-	८०,९०४,७४३	-	-	८०,९०४,७४३	६५,२८१,७६०
यस वर्ष थप	-	१९,६९०,९२९	-	-	१९,६९०,९२९	१५,६२२,९८३
प्राप्ति	-	१९,६९०,९२९	-	-	१९,६९०,९२९	१५,६२२,९८३
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	१००,५९५,६७१	-	-	१००,५९५,६७१	८०,९०४,७४३
यस वर्ष थप	-	४३,९०४,२७२	-	-	४३,९०४,२७२	१९,६९०,९२९
प्राप्ति	-	४३,९०४,२७२	-	-	४३,९०४,२७२	१९,६९०,९२९
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	१४४,४९९,९४३	-	-	१४४,४९९,९४३	१००,५९५,६७१
परिशोधन र प्रभार						
श्रावण १, २०७४ को मौज्जात	-	३८,८५१,३३६	-	-	३८,८५१,३३६	२२,३९८,६८९
यस वर्षको परिशोधन	-	२६,६७४,९५८	-	-	२६,६७४,९५८	१६,४५२,६४७
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	६५,५२६,२९५	-	-	६५,५२६,२९५	३८,८५१,३३६
सालको परिशोधन	-	२४,३१६,३२९	-	-	२४,३१६,३२९	२६,६७४,९५८
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	८९,८४२,६२४	-	-	८९,८४२,६२४	६५,५२६,२९५
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य	-	-	-	-	-	-
आषाढ २०७५ अन्तिमको मौज्जात	-	३५,०६९,३७६	-	-	३५,०६९,३७६	३५,०६९,३७६
आषाढ २०७६ अन्तिमको मौज्जात	-	५४,६५७,३१९	-	-	५४,६५७,३१९	५४,६५७,३१९

खरिद गरिएका कम्प्युटर सफ्टवेयर लाइसेन्सलाई लागत मूल्यमा सो सफ्टवेयर प्रयोगमा ल्याउँन लाग्ने अन्य खर्च जोडी पूँजीकरण गरिन्छ। आफैं विकास गरिएको सफ्टवेयरको हकमा सो सफ्टवेयरबाट प्राप्त हुने आर्थिक लाभको रकम सोको लागत भन्दा बढी हुने अनुमान भएमा सो लागतलाई पूँजीकरण गरिन्छ। सफ्टवेयरको लागतलाई अनुमानित टिकाउ अवधिका आधारमा अपलेखन गरिन्छ। सफ्टवेयरको सम्भारका लागि गरिएको खर्चलाई नाफा नोक्सान हिसाबमा खर्च लेखिन्छ।

४.१५ स्थान कर सम्पत्ति

रकम रु. मा

विवरण	समूह			बैंक		
	यस वर्ष			यस वर्ष		
	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नात्मा स्थान कर	-	-	-	-	-	-
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा लगानी	-	११४,९१३,७५५	(११४,९१३,७५५)	-	११५,१२६,८२०	(११५,१२६,८२०)
सम्पत्ति र उपकरण	९,९०६,९३५	-	९,९०६,९३५	१०,५७७,९९८	-	१०,५७७,९९८
परिभाषित कर्मचारी लाभ योजना	६,०५२,८४८	-	६,०५२,८४८	४,१००,८७६	-	४,१००,८७६
पट्टा दायित्व	२,९४६,०९८	-	२,९४६,०९९	२,९४६,०९९	-	२,९४६,०९९
व्यवस्था	७,९५९,१८४	-	७,९५९,१८४	७,९५९,१८४	-	७,९५९,१८४
अन्य अस्थायी भिन्नात्मा	-	९,३६६,८३६	(९,३६६,८३६)	-	९,३६६,८३६	(९,३६६,८३६)
अस्थायी भिन्नात्मा स्थान कर	२६,८६५,०६६	१२४,२८०,५९१	(१७,४१५,५२५)	२५,५८४,१५७	१२४,४९३,६५६	(९८,९०९,४९८)
गत वर्षको बाँकी कर घाटामा स्थान कर	-	-	-	-	-	-
करको दरमा परिवर्तनले सिर्जना भएको स्थान कर	-	-	-	-	-	-
खुद स्थान कर सम्पत्ति/ (दायित्व), आषाढ मसाल २०७५	-	-	-	-	-	-
स्थान कर सम्पत्ति/दायित्व, श्रावण १ २०७४	-	-	१३१,३१९,९९९	-	-	१३०,९१०,८००
यस वर्षको स्थापित/रिभर्सल	-	-	३३,९०४,४७४	-	-	३३,००१,३०२
नाफा नोक्सान खातामा देखाईएको स्थान कर खर्च/ (आय)	-	-	(७,९३७,८४८)	-	-	(६,०३४,६७५)
अन्य विस्तृत आयमा देखाईएको स्थान कर खर्च/ (आय)	-	-	(२५,९६६,६२७)	-	-	(२५,९६६,६२७)
इक्विटीमा सिधै देखाईएको स्थान कर खर्च/ (आय)	-	-	-	-	-	-





विवरण	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व	स्थान कर सम्पत्ति	स्थान कर दायित्व	खुद स्थान कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थान कर बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी सम्पत्ति	-	-	-	-	-	-
धितोपत्रमा लगानी सम्पत्ति र उपकरण	१,०७८,५३५	१३८,९३९,५२१	(१३८,९३९,५२१)	१०,७९४,२९३	१३९,४७१,५८४	(१३९,४७१,५८४)
परिभाषित कर्मचारी लाभ योजना	२,५५२,३४५	-	९,०७८,५३५	२,४७९,०१४	-	१०,७९४,२९३
पढा दायित्व	-	-	-	-	-	२,४७९,०१४
व्यवस्था	०	-	-	-	-	-
अन्य अस्थायी भिन्नतामा	४,७३४,३१३	९,३६६,८३६	(४,६३२,५२२)	४,७३४,३१३	९,३६६,८३६	(४,६३२,५२२)
अस्थायी भिन्नतामा स्थान कर	१६,३६५,१९४	१५८,९३१,८५४	(१३१,३१९,९९९)	१७,९२७,६२०	१६०,०८५,०८१	(१३०,९१०,८००)
गत वर्षको बाँकी कर घाटामा स्थान कर	-	-	-	-	-	-
कारको दरमा परिवर्तनले सिर्जना भएको स्थान कर	-	-	-	-	-	-
खुद स्थान कर सम्पत्ति/ (दायित्व), आषाढ मसान्त २०७४	-	-	(१३१,३१९,९९९)	-	-	(१३०,९१०,८००)
स्थान कर सम्पत्ति/दायित्व, श्रावण १ २०७३	-	-	३५,७८१,०२४	-	-	३५८,९५४,५५९
यस वर्षको स्थापित/रिभर्सल	-	-	२१५,२४५,३६३	-	-	२२८,०४३,७५९
नाफा नोक्सान खातामा देखाइएको स्थान कर खर्च/(आय)	-	-	(१७,६९३,९३१)	-	-	(३०,४९२,३२७)
अन्य विस्तृत आयमा देखाइएको स्थान कर खर्च/(आय)	-	-	(१९७,५५१,४३२)	-	-	(१९७,५५१,४३२)
इन्विटीमा सिधै देखाइएको स्थान कर खर्च/(आय)	-	-	-	-	-	-

४.१६ अन्य सम्पत्ति
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बिक्रीका लागि उपलब्ध सम्पत्तिहरू	२,६८३,०७१	२,८३१,५९७	२,६८३,०७१	२,८३१,५९७
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
असूली हुन बाँकी विल्स	-	-	-	-
असूली बाँकी आसामी	३६६,२५६,८०५	४१,३५४,२६६	३५३,१३०,०९८	४०,७५९,७२१
पाउनु पर्ने आमदानी	२४,५५७,१२३	२८,६५८,१९५	६९७,१६४	३९५,७६४
पूर्व भुक्तानी तथा निक्षेप	१३२,४०३,८७७	११८,६९८,०१०	१३०,६४४,८५७	११५,१२२,९९८
आयकर जम्मा	२१,२३६,०३२	८,९५७,४२१	२१,२३६,०३२	८,९५७,४२१
स्थगन कर्मचारी खच	६९६,४८०,७७५	३९६,२२८,४९९	६९६,४८०,७७५	३९६,२२८,४९९
अन्य	७४,४१२,७१९	५५,१८६,८३२	४,२९६,९५६	६१४,७२५
जम्मा	१,२३८,०३०,४०३	६५१,९१४,७४१	१,१२९,१६८,९५४	५६४,९१०,६४६

४.१७ बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नगदी बजारबाट निक्षेप	-	-	-	-
अन्तर बैकिङ्ग लेनदेन	१,२०३,३३१,३३३	२५७,३३६,८१४	५००,०२५,३४२	-
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	-	-	-	-
राफसाफ खाता	६,०५४,७३५,८०४	२,४७२,८२६,६४५	६,०५४,७३५,८०४	२,४७२,८२६,६४५
जम्मा	७,२५८,०६७,१३७	२,७३०,१६३,४५९	६,५५४,७६१,१४६	२,४७२,८२६,६४५

बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाहरूले कायम गरेको खातामा रहेको मौज्जातलाई यस शिर्षक अन्तर्गत देखाइएको छ। अन्तरबैंक सापटी, अन्तरबैंक निक्षेप, कभततभिभलत बलम ऋभिबचप्लन खातामा रहेको मौज्जात लगायत बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने अन्य रकमहरू समेत यस शिर्षक अन्तर्गत समावेश गरिएका छन्।

४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाल राष्ट्र बैंकबाट लिएको पुर्नकजा	१,२२९,८६१,८२९	६७७,७९५,१२५	१,२२९,८६१,८२९	६७७,७९५,१२५
स्थायी तरलता सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-
पुनः खरिद सम्भौतामा बिक्री गरिएको सेक्युरिटीजहरू	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-	-
जम्मा	१,२२९,८६१,८२९	६७७,७९५,१२५	१,२२९,८६१,८२९	६७७,७९५,१२५

पुनरकर्जा सुविधा, स्थायी तरलता सुविधा, बिक्री तथा पुनरकर्जा सम्भौता लगायत अन्य सुविधा अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त रकमलाई यस शिर्षकमा देखाइएको छ।



४.१९ डेरिभेटिभ वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
व्यापारको निमित्त	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको लागि	५,०४६,१११,५४६	३,८७६,००७,२७८	५,०४६,१११,५४६	३,८७६,००७,२७८
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	५,०४६,१११,५४६	३,८७६,००७,२७८	५,०४६,१११,५४६	३,८७६,००७,२७८
अन्य	-	-	-	-
जम्मा	५,०४६,१११,५४६	३,८७६,००७,२७८	५,०४६,१११,५४६	३,८७६,००७,२७८

४.२० ग्राहकबाट निक्षेप दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संस्थागत ग्राहक				
आवधिक निक्षेप	१९,७७२,६३०,३४२	१५,१३४,४६७,१७५	१९,९३२,६३०,३४२	१५,१३४,४६७,१७५
माग निक्षेप	७,६१५,८१८,९८१	८,५४०,८४४,९१२	७,७०९,४४०,५४६	८,६३४,१०५,६९३
चालु निक्षेप	४,१८४,३८६,८८१	२,९८१,५१५,६१२	४,१६८,८७३,६९०	२,९७०,९११,०७३
अन्य	२,५९७,३२०,९७२	२,००९,३७६,८६१	२,५९७,३२०,९७२	२,००९,३७६,८६१
खुद्रा ग्राहक				
आवधिक निक्षेप	२१,६६९,०५९,९७३	१७,८११,०९९,४८५	२१,६६९,०५९,९७३	१७,८११,०९९,४८५
बचत निक्षेप	२५,२३३,७६५,०७७	१९,६६२,५४४,६४५	२३,९४५,९१२,५८४	१८,७०६,२११,९४१
चालु निक्षेप	१५६,१४५,३१४	२२७,०१८,२२०	१५६,१४५,३१४	२२७,०१८,२२०
अन्य	१४५,२४९,८२१	६८,३१७,४७०	१४५,२४९,८२१	६८,३१७,४७०
जम्मा	८१,३७४,३७७,३६२	६६,४३५,१८४,३८०	८०,३२४,६३३,२४३	६५,५६१,५०७,९१९

४.२०.१ : ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
नेपाली रुपैया	७३,९४४,२७०,०५७	६३,५०६,७४७,३३९	७२,८९४,५२५,९३८	६२,६३३,०७०,८७७
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	७,४२५,४२७,८२१	२,९२३,१३२,५३९	७,४२५,४२७,८२१	२,९२३,१३२,५३९
ग्रेट ब्रिटेन पाउन्ड	१,१०७,६६६	३,३३५,८२२	१,१०७,६६६	३,३३५,८२२
यूरो	३,५७१,८१८	१,९६८,६८०	३,५७१,८१८	१,९६८,६८०
जापानिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	८१,३७४,३७७,३६२	६६,४३५,१८४,३८०	८०,३२४,६३३,२४३	६५,५६१,५०७,९१९



४.२१ सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
आन्तरिक सापटी	-	-	-	-
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
विदेशी सापटी	-	-	-	-
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-	-
बहुपक्षीय विकास बैंकहरू	-	-	-	-
अन्य संस्था	-	-	-	-
जम्मा	-	-	-	-

४.२२ व्यवस्था

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
रेड्युन्डयान्सीको लागि व्यवस्था	-	-	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको लागि व्यवस्था	-	-	-	-
अनरियस सम्भ्रौताको लागि व्यवस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२२.१ : व्यवस्थामा भएको उतार चढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १, को मौज्दात	-	-	-	-
यस वर्षमा गरिएको ब्यवस्था	-	-	-	-
यस वर्षमा प्रयोग गरिएको ब्यवस्था	-	-	-	-
यस वर्षमा विपर्यय गरिएको ब्यवस्था	-	-	-	-
सुविधा लिइएको छुट	-	-	-	-
आषाढ मसान्तको मौज्दात	-	-	-	-



४.२३ अन्य दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	१९,३१२,८६३	१६,२५६,४५५	५,४०६,२०७	८,२६३,३८०
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	३२,५०२,७६९	२,३३९,८६७	२६,५३०,६१४	-
अल्पकालिन कर्मचारी लाभ	-	-	-	-
भुक्तानी गर्नुपर्ने विल्स	७,३११,२०२	१३,०५०,६६८	७,३११,२०२	१३,०५०,६६८
साहु र दिन बाँकी	-	-	-	-
निक्षेपमा भुक्तानी गर्न बाँकी व्याज	४३,३०७,२४३	३१,८९९,६५७	-	-
सापटीमा भुक्तानी गर्न बाँकी व्याज	१०,०४९,५९७	४,४११,५०९	८,९२७,४९४	४,०५८,२८८
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
भुक्तानी गर्न बाँकी लाभांश	-	-	-	-
वित्तीय लिज भित्रको दायित्व	-	-	-	-
भुक्तानी गर्न बाँकी कर्मचारी वोनस	२७,२६३,३५४	१९९,९७९,०२०	२४९,०१६,०११	१८२,७७६,१००
अन्य	४८४,११९,५३७	४१८,१९८,१०३	३९२,८१५,२७४	३३८,४२३,९७१
जम्मा	८६७,८६६,५६६	६८६,१३५,२७९	६९०,००६,८०१	५४६,५७२,४०६

४.२३.१. परिभाषित लाभ दायित्व

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
वित्तीय अवस्थाको विवरणमा समावेश रकमहरूको विवरण निम्नबमोजिम रहेका छन् :				
अनफन्डेड दायित्वको हालको मुल्य	३०,४७०,६८७	१६,२५६,४५५	३०,४७०,६८७	-
फन्डेड दायित्वको हालको मुल्य	२१४,७९२,५३०	१८१,९३०,८५०	२१४,७९२,५३०	१८१,९३०,८५०
कुल दायित्वको हालको मुल्य	२४५,२६३,२१७	१९८,१८७,३०५	२४५,२६३,२१७	१८१,९३०,८५०
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	२१४,७९२,५३०	१८१,९३०,८५०	२१४,७९२,५३०	१८१,९३०,८५०
खुद दायित्वकोहालको मुल्य	३०,४७०,६८७	-	३०,४७०,६८७	-
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व				

४.२३.२. सुविधा योजना सम्पत्ति

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
इक्विटी सेक्युरिटीज	-	-	-	-
सरकारी बन्ड	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	२१४,७९२,५३०	१८१,९३०,८५०	२१४,७९२,५३०	१८१,९३०,८५०
जम्मा	२१४,७९२,५३०	१८१,९३०,८५०	२१४,७९२,५३०	१८१,९३०,८५०

सुविधा योजना सम्पत्तिमा प्रतिफल

४.२३.३. परिभाषित सुविधा योजना दायित्वमा आजको भ्यालुमा उतारचढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १ को लाभ योजना दायित्व	१८१,९३०,८५०	११५,८६६,६५०	१८१,९३०,८५०	११५,८६६,६५०
विमाङ्किक नोक्सानी	(१,८५४,९८६)	१९,९६९,२४०	(१,८५४,९८६)	१९,९६९,२४०
योजनाबाट प्राप्त लाभ	(११,१७७,५५०)	(३,३५०,०२०)	(११,१७७,५५०)	(३,३५०,०२०)
चालु सुविधा खर्च र व्याज	७६,३६४,९०३	४९,४४४,९८०	७६,३६४,९०३	४९,४४४,९८०
आषाढ अन्तिमको लाभ योजना दायित्व	२४५,२६३,२१७	१८१,९३०,८५०	२४५,२६३,२१७	१८१,९३०,८५०

४.२३.४. सुविधा योजना सम्पत्तिमा हालको फेयर म्यालुमा उतारचढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	१८३,३४०,०६०	११५,८६६,६५०	१८३,३४०,०६०	११५,८६६,६५०
योजनामा दिएको योगदान	२४,६००,२१०	६०,९२५,४६०	२४,६००,२१०	६०,९२५,४६०
वर्षभरी तिरिएको लाभ	(११,१७७,५५०)	(३,३५०,०२०)	(११,१७७,५५०)	(३,३५०,०२०)
विमाङ्किक नाफा/(नोक्सानी)	(२५,०७१)	(२२३,७४०)	(२५,०७१)	(२२३,७४०)
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	१८,०५४,८८१	८,७९२,५००	१८,०५४,८८१	८,७९२,५००
आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्यालु	२१४,७९२,५३०	१८१,९३०,८५०	२१४,७९२,५३०	१८१,९३०,८५०

४.२३.५. नाफा नोक्सान विवरणमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चालु सुविधा खच	५९,६१२,४०६	५२,४५०,४२०	५९,६१२,४०६	५२,४५०,४२०
दायित्वमा व्याज	(१,३०२,३८४)	२,११६,११०	(१,३०२,३८४)	२,११६,११०
विमाङ्किक नोक्सान	(७,२३६,१२२)	-	(७,२३६,१२२)	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-	-
जम्मा	५१,०७३,९००	५४,५६६,५३०	५१,०७३,९००	५४,५६६,५३०

४.२३.६. अन्य विस्तृत आयमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
विमाङ्किक (नाफा)/नोक्सान	५,४०६,२०७	२०,१९२,९८०	५,४०६,२०७	२०,१९२,९८०
जम्मा	५,४०६,२०७	२०,१९२,९८०	५,४०६,२०७	२०,१९२,९८०



४.२३.७ : विमाङ्किक अनुमानहरू

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
छुट दर	९.५०%	९.५०%	९.५०%	९.५०%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ भविष्यमा हुने तलबमा वृद्धि	७.००%	७.००%	७.००%	७.००%
फिर्ता दर	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%	२.००%-६.००%

४.२४ जारी गरिएको ऋणपत्र

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
निष्काशन गरिएको ऋणपत्र (सेक्युरिटीज) को फेयर भ्यालुलाई नाफा नोक्सानमा देखाइएका अपलेखित मुल्यमा निष्काशन गरीएको ऋणपत्र (सेक्युरिटीज)	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०
जम्मा	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०	४०१,४०२,७४०

माथिको मौज्जातमा ८% का दरले अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने रु. ४००,०००,००० बराबरको "८% लक्ष्मी बैंक ऋणपत्र, २०७६" समावेश गरिएको छ।

४.२५ सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२६ शेयर पूँजी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
साधारण शेयर	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने (इरिडिमेवल) अग्राधिकार शेयर	-	-	-	-
परिपिच्युअल ऋण	-	-	-	-
जम्मा	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१

४.२६.१ : साधारण शेयर

विवरण	बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
अधिकृत पूँजी १००,०००,००० साधारण शेयर प्रति रु. १००	१०,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी ८,९२,०५,०८६.४२ साधारण शेयर प्रति रु. १००	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१
चुक्ता पूँजी ८,९२,०५,०८६.४२ साधारण शेयर प्रति रु. १००	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१
जम्मा	८,९२०,५०८,६४२	८,२२१,६६६,९५१

४.२६.२. साधारण शेयर स्वामित्व

विवरण	बैंक			
	आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७५	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	१००%	८,९२०,५०८,६४२	१००%	८,२२१,६६६,९५१
नेपाल सरकार	-	-	-	-
"क" वर्गका इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य संस्थाहरू	२३.१७%	२,०६७,१५३,५१७	२९.२७%	२,४०६,७५६,४७३
सर्वसाधारण	४९.००%	४,३७१,०४९,१२२	३६.०४%	२,९६३,३०८,०४४
अन्य (संस्थापक)	२७.८३%	२,४८२,३०६,००३	३४.६८%	२,८५१,६०२,४३४
वैदेशिक स्वामित्व	-	-	-	-
जम्मा	१००%	८,९२०,५०८,६४२	१००%	८,२२१,६६६,९५१



नोट - ०.५ % वा सो भन्दा बढी शेयर स्वामित्त रहेका शेयरधनीहरू

स.न.	शेयरधनीको नाम	शेयर संख्या	%
१	लक्ष्मी कर्प नेपाल प्रा. लि.	१२,५७१,६२९	१४.०९%
२	स्नेहा खेतान	९,५७०,०३७	१०.७३%
३	नागरिक लगानी कोष	७,७४४,१०९	८.६८%
४	सारिका खेतान	६,९७८,५९९	७.८२%
५	रतन लाल संघई	४,२६०,८१३	४.७८%
६	गोपि कृष्ण सिकरिया	४,००९,३७७	४.४९%
७	राजेन्द्र कुमार खेतान	३,६०७,७७७	४.०४%
८	हिमालयन एकजीम प्रा.लि.	३,२९२,१३७	३.६९%
९	एमटीसी इन्भेष्टमेन्ट प्रा.लि.	२,९४२,०१८	२.४०%
१०	पुजा अग्रवाल खेतान	१,७८१,५३१	२.००%
११	ओम प्रकाश सिकारा	१,२७१,३१८	१.४३%
१२	राष्ट्रिय बिमा संस्थान	१,२१५,३४४	१.३६%
१३	अञ्जली सरावगी	१,१९६,२३०	१.३४%
१४	प्राइम होलडिङ प्रा.लि.	८२७,३८७	०.९३%
१५	दिपक कुमार मल्होत्रा	५८९,३७३	०.६६%
१६	सुनिल कुमार बन्सल	५१५,६६६	०.५८%

४.२७ जगेडा

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
बैधानिक जगेडा कोष	१,५४३,२२६,७८७	१,२१२,११८,८२२	१,४८९,२४६,५७५	१,१७१,२३१,७२०
सटही समिकरण कोष	२९,८६१,४७१	२९,५५१,७१५	२९,८६१,४७१	२९,५५१,७१५
संस्थागत सामाजिक उत्तरदायित्व कोष	२०,२९३,५४०	१३,८३६,३४२	१८,३२८,३१७	१२,४२९,३९६
पुँजी फिर्ता जगेडा कोष	३२०,०००,०००	२४०,०००,०००	३२०,०००,०००	२४०,०००,०००
नियामक कोष	१५९,५६१,६५७	१८५,०९०,११३	१५९,५६१,६५७	१८५,०९०,११३
लगानी समायोजन कोष	१००,०००	२१७,६४०,३८४	१००,०००	२१७,६४०,३८४
पुँजीगत जगेडा कोष	-	-	-	-
सम्पत्ति पूनः मूल्यायन कोष	-	-	-	-
पुँजीगत जगेडा कोष	२६८,६२९,२४७	३२५,४३३,६९७	२६८,६२९,२४७	३२५,४३३,६९७
लाभांश समिकरण कोष	-	-	-	-
विमाङ्किक (Actuary) लाभ	(९,५६८,७११)	-	(९,५६८,७११)	(५,७८४,३६६)
विशेष कोष	-	-	-	-
अन्य कोष	१०,१६५,७८९	३,०५९,९६६	-	-
जम्मा	२,३४२,२६९,७८१	२,२२६,७३१,०३९	२,२७६,१५८,५५६	२,१७५,५९२,६५८

बैधानिक जगेडा कोष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कायम गरिएको कोष हो । यस कोषमा रहेको रकम चुक्ता पुँजीको दोब्बर नभएसम्म प्रत्येक वर्षको खुद मुनाफाको २० प्रतिशत तथा सो पश्चात कम्तीमा १० प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम सटही समिकरण कोष कायम गरिएको हो । प्रत्येक वर्ष विदेशी मुद्राको दरमा भएको फरकबाट हुने आम्दानीको २५ प्रतिशत रकम सो कोषमा जम्मा गर्न पर्ने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको छ ।

NFRS Conversion तथा Adoption का कारणले हुने समायोजनको रकमलाई सञ्चित मुनाफाबाट नियामक कोषमा सारिएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम शेयर लगानी वापत लगानी समायोजन कोष खडा गरिएको छ ।



४.२८ संभावित दायित्व र प्रतिबद्धता
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संभावित दायित्व	४०,७४६,१९६,३५१	३३,३३८,२२७,८९७	४०,७४६,१९६,३५१	३३,३३८,२२७,८९७
वितरण नगरिएको सुविधाहरू	१४,००१,६०७,७३२	१०,९४५,६६०,२१४	१४,००१,६०७,७३२	१०,९४५,६६०,२१४
पूँजी प्रतिबद्धता	-	-	-	-
पट्टा प्रतिबद्धता	-	-	-	-
मुद्दा मामिला	६६,९६५,४०८	६५,९३५,०२६	६६,९६५,४०८	६५,९३५,०२६
जम्मा	५४,८१४,७६९,४९१	४४,३४९,८२३,१३७	५४,८१४,७६९,४९१	४४,३४९,८२३,१३७

४.२८.१ : संभावित दायित्व
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट	१७,९६०,५८५,७९५	१५,५७८,९५६,९१९	१७,९६०,५८५,७९५	१५,५७८,९५६,९१९
बिल्स फर क्लेक्सन	७५४,४१६,६५८	७२१,९५५,४२१	७५४,४१६,६५८	७२१,९५५,४२१
अग्रिम विनिमय सम्झौता	५,१२२,३१९,७७८	३,८७६,००७,२७७	५,१२२,३१९,७७८	३,८७६,००७,२७७
जमानत	१६,८९५,२६४,६९६	१३,१४९,५१९,११४	१६,८९५,२६४,६९६	१३,१४९,५१९,११४
प्रत्याभुती प्रतिबद्धता	-	-	-	-
अन्य प्रतिबद्धता	१३,६०९,४२४	११,७८९,१६६	१३,६०९,४२४	११,७८९,१६६
जम्मा	४०,७४६,१९६,३५१	३३,३३८,२२७,८९७	४०,७४६,१९६,३५१	३३,३३८,२२७,८९७

४.२८.२ : वितरण नगरिएको सुविधाहरू
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
वितरण नगरिएको कजा	१०,४०३,४२६,०७०	७,६८८,३२९,९४६	१०,४०३,४२६,०७०	७,६८८,३२९,९४६
ओभरड्राफ्टको उपयोग नगरिएको सीमा	३,५९८,१८१,६६२	३,२५७,३३०,२६८	३,५९८,१८१,६६२	३,२५७,३३०,२६८
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-	-	-
प्रतितपत्रको उपयोग नगरिएको सीमा	-	-	-	-
जमानत उपयोग नगरिएका	-	-	-	-
जम्मा	१४,००१,६०७,७३२	१०,९४५,६६०,२१४	१४,००१,६०७,७३२	१०,९४५,६६०,२१४



४.२८.३ : पूँजीगत प्रतिबद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिबद्धता	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-
जम्मा	-	-	-	-
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिबद्धता	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-
जम्मा	-	-	-	-
कूल	-	-	-	-

४.२८.४ : पट्टा प्रतिबद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७५
संचालित पट्टा प्रतिबद्धता	-	-	-	-
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेका	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिका	-	-	-	-
जम्मा	-	-	-	-
वित्तीय पट्टा प्रतिबद्धता	-	-	-	-
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेका	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिका	-	-	-	-
जम्मा	-	-	-	-
कूल जम्मा	-	-	-	-

४.२८.५: मुद्दा

बैंकको नियमित व्यवसायसँग सम्बन्धित विभिन्न कानुनी मुद्दाहरू विभिन्न निकायहरूमा विचाराधिन रहेका छन्। मुख्यतः आयकर सम्बन्धी विचाराधिन मुद्दाहरूको विवरण लेखानीतिको बुँदा ५.६.१ मा विस्तृत रूपमा वर्णन गरिएका छन्। अन्य मुद्दाहरू ऋणीहरूसँग बाँकी बक्यौताका सम्बन्धमा विभिन्न अदालत तथा न्यायाधिकरणमा विचाराधिन रहेका छन्।

४.२९ व्याज आम्दानी
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	१०,५७९,७२६	९,२६५,६६१	१०,५७९,७२६	९,२६५,६६१
नेपाल राष्ट्र बैंकबाट पाउन बाँकी	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	१४८,८४९,७१९	८९,८९३,६३७	१३५,४१४,८१८	७०,५०२,९९९
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा तथा सापटी	-	-	-	-
ग्राहकहरूलाई कर्जा तथा सापटी	८,७९२,४९२,२७९	७,००६,५४७,१५३	८,३५४,६८५,२४६	६,६९८,४५७,३२१
धितोपत्रमा लगानी	२६८,९९१,६२८	२४७,०२८,७०४	२६६,१९६,८८६	२४४,८०५,६७५
कर्मचारी कर्जा तथा सापटी	१८०,७१९,७१८	४४,८९७,५३१	१७५,७९४,३७१	४०,७४८,८९९
अन्य	-	-	-	-
जम्मा व्याज आम्दानी	९,४०१,६३३,०७०	७,३९७,६३२,६८६	८,९४२,६७१,०४७	७,०६३,७८०,५५५

नगद तथा नगद समान सम्पत्ति, कर्जा तथा सापटी तथा लगानीमा प्राप्त व्याजलाई यस शिर्षक अन्तर्गत देखाईएको छ। यी आम्दानी एन्क्रुअल (पाकेको बखत सिर्जना हुने) आधारमा लेखांकन गरिन्छ। यद्यपि वासलातको मितिमा कर्जा तथा सापटीमा पाकेको तर प्राप्त नभएको व्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियामक कोषमा सारिएको छ।

४.३० व्याज खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी कर्जा सापट	१२५,७०४,६३९	३८,९१५,६३७	६२,६८९,९७९	१७,१३८,१५०
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	३०,४०९,५२९	२४,७९२,०१७	३०,४०९,५२९	२४,७९२,०१७
ग्राहकबाट निक्षेप दायित्व	५,७२७,८२५,०५४	४,७३४,३४४,८५९	५,६४७,८९६,९८३	४,६५७,४७०,७८४
सापटी	-	-	-	-
जारी गरिएको धितोपत्र	३२,०००,०००	३२,०८७,६७१	३२,०००,०००	३२,०८७,६७१
सहायक आवाधिक दायित्व	-	-	-	-
अन्य	-	-	-	-
जम्मा व्याज खर्च	५,९१५,९३९,२२१	४,८३०,१४०,१८४	५,७७२,९९६,४९०	४,७३१,४८८,६२२

४.३१ शुल्क तथा कमिशन आय
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	२२६,२९२,६४८	१६२,५०४,४२८	२२६,२९२,६४८	१६२,५०४,४२८
सेवा शुल्क	१८०,४५६,०१६	१४०,३७७,८१७	५७,३३५,६३२	४३,४१५,६१९
सहवित्तीयकरण शुल्क	-	-	-	-
प्रतिबद्धता शुल्क	९,९६०,७६३	१७,८०८,११२	९,९६०,७६३	१७,८०८,११२
डिडि/टिटि/स्विफ्ट शुल्क	२२,७३०,७९७	१७,८२०,२८६	२२,७३०,७९७	१७,८२०,२८६
क्रेडिट कार्ड / ए टी एम जारी तथा नविकरण शुल्क	९२,२२६,७६६	८३,२०५,३०४	९२,२२६,७६६	८३,२०५,३०४
पूर्व भुक्तानी तथा स्वाप शुल्क	-	-	-	-
इन्भेस्टमेन्ट बैंकिङ्ग शुल्क	-	-	-	-



सम्पत्ति व्यवस्थापन शुल्क	-	-	-	-
दलाली शुल्क	-	-	-	-
विप्रेषण शुल्क	३१,४४१,४८२	२८,१२०,०५०	३१,४४१,४८२	२८,१२०,०५०
प्रतितपत्रमा कमिशन	९९,५२३,७५८	८५,६८६,५५९	९९,५२३,७५८	८५,६८६,५५९
जमानत सम्भौता जारीमा कमिशन	१६२,२१०,१२२	११९,७१९,८६६	१६२,२१०,१२२	११९,७१९,८६६
शेयर प्रत्याभूतिबाट कमिशन	-	४,६५९,९५९	-	४,६५९,९५९
लकर भाडा	६,०४०,२५०	५,६४२,६२८	६,०४०,२५०	५,६४२,६२८
अन्य शुल्क र कमिशन आम्दानी	४२,८७४,२८३	२५,३६२,६२५	३२,९५१,९३५	१७,३८८,७४९
जम्मा शुल्क र कमिशन आम्दानी	८७३,७५६,८८४	६९०,९०७,६३४	७४०,७१४,१५२	५८५,९७१,५६९

४.३२ शुल्क तथा कमिशन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए टी एम व्यवस्थापन शुल्क	२६,५९५,६३५	१७,८८२,५५४	२६,५९५,६३५	१७,८८२,५५४
भिसा/मास्टर कार्ड शुल्क	२४,४६६,४०४	२०,२०५,५१७	२४,४६६,४०४	२०,२०५,५१७
प्रतिबद्धता कमिशन	-	-	-	-
दलाली खर्च	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	-	-	-	-
विप्रेषण शुल्क र कमिशन	-	-	-	-
अन्य शुल्क र कमिशन खर्च	२५,१४९,९८६	२२,१८७,३५२	२७,३६३,११४	२२,१५३,३९२
कुल शुल्क र कमिशन खर्च	७६,२१२,०२४	६०,२७५,४२२	७८,४२५,१५३	६०,२४१,४६२

४.३३ खुद व्यापार आय

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भ्यालुमा फेयरबदल/परिवर्तन	-	-	-	-
व्यापारिक सम्पत्तिको निर्सर्गमा भएको नाफा/(नोक्सान)	-	-	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	-	-	-
विदेशी मुद्रा सटही कारोवारमा नाफा/(नोक्सान)	३६०,९७६,५८८	२८८,४३७,५९७	३६०,९७६,५८८	२८८,४३७,५९७
अन्य	-	-	-	-
खुद व्यापारिक आय	३६०,९७६,५८८	२८८,४३७,५९७	३६०,९७६,५८८	२८८,४३७,५९७

व्यापारिक सम्पत्ति तथा दायित्वबाट प्राप्त हुने खुद आय, व्याज, लाभांश, विदेशी विनिमय दरका फरकले हुने नाफा/नोक्सान, व्यापारिक सम्पत्ति तथा दायित्वको फेयर भ्यालुमा आएको परिवर्तनबाट भएको प्राप्त नभएको आम्दानी लगायतका आयहरू यस शिर्षक अन्तर्गत देखाइएको छ।

४.३४ अन्य संचालन आमदानी
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनमूल्याङ्कन आमदानी	१,२३९,०२६	(२,०१२,५८४)	१,२३९,०२६	(२,०१२,५८४)
लगानीको धितोपत्र बिक्रीमा हुने नाफा नोक्सान	१६,९७१,८१९	(१२,३३९,०२३)	-	(१२,३६६,३४७)
लगानी सम्पत्तिको फेयर भ्यालुमा हुने नाफा नोक्सान	-	(७९५,४१६)	-	-
इक्विटी उपकरणमा लाभांश	१०६,८५३,९६९	८९,५८७,८५०	१०६,४८५,८२०	१३१,५०४,६४२
सम्पत्ति र सामग्रीको बिक्रीमा हुने नाफा नोक्सान	८१४,०२५	२४,०५९,९४६	८१४,०२५	२४,१०३,१३५
लगानी सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान	४,२७१,४६९	-	४,२७१,४६९	-
संचालन पट्टा आय	-	-	-	-
सुन र चाँदीको बिक्रीमा हुने नाफा नोक्सान	-	९,७८१,९१०	-	९,७८१,९१०
लकर भाडा	-	-	-	-
अन्य	२,१२०,४४६	४,३९५,८५२	७१,२१४	२,९६५,८८१
जम्मा	१३२,२७०,७५४	११२,६८६,५३४	११२,८८१,५५४	१५३,९७६,६३७

४.३५ कर्जाको क्षति प्रभार/(विपयर्थ) तथा अन्य हानी (Impairment charge/reversal) for loan and other losses)
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा व्यवस्था	२,८२०,०८७	(९०,३९१)	२,८२०,०८७	(९०,३९१)
ग्राहकलाई दिने कर्जा तथा सापटीमा व्यवस्था	१५०,२७५,३९४	३३१,१०४,८७५	१२४,६९४,९४८	३१४,९७२,१३३
वित्तीय लगानीमा व्यवस्था	-	-	-	-
बैंक तथा वित्तीय संस्थाको मौज्जातमा व्यवस्था	-	-	-	-
सम्पत्ति र उपकरणमा व्यवस्था	-	-	-	-
ख्याती र अमुर्त सम्पत्तिमा व्यवस्था	-	-	-	-
लगानी सम्पत्तिमा व्यवस्था	-	-	-	-
जम्मा	१५३,०९५,४८२	३३१,०१४,४८४	१२७,५१५,०३५	३१४,८८१,७४२

४.३६ कर्मचारी खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलव	५९१,६९८,४१४	४११,००५,१७०	५२३,१२०,४२५	३५५,३५७,३११
भत्ता	६७,४६३,२७१	५०,६९८,९१७	२४,०८५,७९२	१६,३०७,३८५
उपदान	३०,३८४,६९०	२३,४८६,०२९	२४,५९९,८३८	१९,४६२,६३०
संचय कोष	३६,५२४,४१८	२५,३७३,९६३	३०,१५३,११८	२०,५४८,०५४
पोशाक	-	-	-	-
तालिम तथा विकास खर्च	२५,२३५,४५८	१७,९५२,६७५	२०,४९६,९१४	१४,७५४,३६४
बिदा भत्ता	३२,७८५,२३२	३७,५७७,४६१	२६,५३०,६१४	३५,१०३,९००
औषधोपचार	२९,५२३,८२०	२०,६९७,२१४	२४,८३३,८१२	१६,२८९,३६४
वीमा	११,४४७,८३९	१३,६५३,३६८	११,१९३,७६८	१३,४८९,७७३
कर्मचारी प्रोत्साहन	६,८३५,४०२	५,२२८,८३३	६,८३५,४०२	५,०७०,८३३



नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-	-	-
निवृत्तीभरण खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	१२४,५४२,२७३	२,४९३,५५३	१२४,५४२,२७३	२,४९३,५५३
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	९५,६६९,९३५	१०६,७०९,४९४	६८,४०६,३७७	८९,९३९,७४३
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	१,०५२,११०,७५२	७१४,८७६,६७७	८८४,७९८,३३३	५८८,८०८,९१०
कर्मचारी बोनस	२७१,२६३,३५५	१९९,९७९,०२०	२४९,०१६,०११	१८२,७७६,१००
कुल जम्मा	१,३२३,३७४,१०७	९१४,८५५,६९७	१,१३३,८१४,३४४	७७१,५८५,००९

कर्मचारी बोनस बोनस ऐन, २०३० बमोजिम गणना गरिएको छ। बैंकका कर्मचारीसँग सम्बन्धित सम्पूर्ण खर्च यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। कर्मचारी तलब, भत्ता, उपदान, सञ्चयकोषमा बैंकको योगदान, तालिम तथा विकास खर्च, बिमा, बोनस, NFRS अन्तर्गत वित्तीय खर्च लगायत अन्य खर्च समावेश छन्।

४.३७ अन्य संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक शुल्क	१,७३९,४४५	१,०४५,०००	१,१८६,०००	८३४,०००
संचालक सम्बन्धित खर्च	३५२,६७४	३०२,४०६	२११,०६५	२१०,८०६
लेखापरीक्षण शुल्क	१,५८२,०००	१,५२५,५००	१,१३०,०००	१,१३०,०००
अन्य लेखापरीक्षण सम्बन्धी खर्चहरू	२३५,९४८	१२८,७००	-	-
व्यवसायिक र कानुनी खर्च	१४,४६५,८१०	६,०९९,२६९	१४,३७१,३९३	६,०९९,२६९
कार्यालय व्यवस्थापन खर्च	५१८,७९४,७४३	३५६,९५२,२२२	४८९,७५५,०३७	३३२,८४३,४२०
संचालन पट्टा खर्च	१०९,१४४,६९०	७८,५०२,२५२	९८,०११,५४३	६९,५९३,१६६
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	१०,००१,८२२	-	१०,००१,८२२	-
अनरियस (Onerous) पट्टा व्यवस्था	-	-	-	-
अन्य	९,७४४,१३८	१२,२१९,६०६	३,६६६,११५	८,८७२,८२७
जम्मा	६६६,०६१,२७१	४५६,७७४,९५६	६१८,३३२,९७५	४१९,५८३,४८८

कर्मचारी खर्च बाहेक बैंकका सम्पूर्ण अन्य खर्चहरू यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस शिर्षक अन्तर्गत कार्यालय सञ्चालन खर्च, सञ्चालक समितिका सदस्यलाई प्रदान गरिने बैठक भत्ता लगायत अन्य खर्च, लेखापरीक्षक शुल्क तथा लेखापरीक्षक खर्च, कानुनी तथा व्यवसायिक खर्च लगायत अन्य खर्च समावेश छन्। अन्य खर्च अन्तर्गत समावेश प्रमुख खर्चमा रु ६.३० करोड बराबर सुरक्षा खर्च, रु ५.६० करोड बराबर सूचना प्रविधि खर्च तथा रु. ६.३० करोड बराबर व्यवसाय विकास खर्च पर्दछन्।

४.३७.१ कार्यालय व्यवस्थापन खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बिजुली र पानी	३५,२९२,९९६	३०,९८५,९९८	३३,८६९,९५७	२९,९४४,३७८
मर्मत तथा सम्भार	३४,४६६,५३५	२३,९३३,८३९	३२,४६०,९०९	२९,६४७,८६५
क) भवन	२५,५२७,८०६	१४,७६९,९०४	२५,९२५,४२०	१४,७६९,९०४
ख) सवारी साधन	२,३७८,३५७	२,९५५,९३२	९,६४९,४२९	९,५३९,८३०
ग) कम्प्युटर तथा सामानहरू	२२७,५५७	४७०,४९२	२२७,५५७	४७०,४९२
घ) फर्निचर तथा अन्य उपकरणहरू	६,९२७,५२६	५,४०७,५९०	५,४५७,७०४	४,८७५,७९८
ड) अन्य	२०५,२८९	३३८,८७३	-	-
वीमा खर्च	७,३०९,५३०	२९,३२८,०८३	५,६५०,०९७	२०,९९८,२८०
पास्टेज, टेलिफोन, फ्याक्स सम्बन्धि खर्च	१३,०९६,५२३	१९,५०४,७९४	१०,३२९,०५२	८,९९३,५४६
मसलन्द तथा छपाई	२९,७५०,५२६	२९,९३७,३५५	२४,८९५,८९०	१७,३५४,६७८
पत्रपत्रिका तथा पुस्तक	४२४,९९०	३५९,५३९	३२९,०००	२७२,४९२
विज्ञापन खर्च	४९,६९३,५६०	२८,८९२,७८२	४०,६९८,५६७	२८,००९,२०९
चन्दा	-	-	-	-
सुरक्षा खर्च	१२२,५८६,३६७	६५,२२७,९६९	१२९,०९०,६५८	६३,५२९,५९९
ऋण तथा निक्षेप जमानत प्रिमियम	२२,५७५,९३५	१,०४२,५४७	२२,५७५,९३५	१,०४२,५४७
भ्रमण भत्ता तथा खर्च	५८,६२९,५४६	५९,८८३,५६९	५३,५४५,३२८	४७,८०२,२०९
मनोरन्जन खर्च	१०,९७५,००६	२,५६५,४०९	९,६२५,४४७	२,०८५,४६८
साधारण सभा सम्बन्धी खर्च	३४६,६७९	२२०,३५४	-	-
अन्य	१४२,६९६,२३८	९८,७५८,०८८	१३४,७६८,७९५	९२,८४३,२४६
क) स्थिर सम्पत्ति सम्बन्धि खर्च	७,३५०,७८५	६,९६२,९३२	७,२७७,९४०	५,९०५,५९७
ख) दर्ता तथा अन्य कर	१३५,२६५,४५३	९२,५९५,९५६	१२७,४९०,८५४	८६,९३७,६४९
जम्मा	५९८,७९४,७४३	३५६,९५२,२२२	४८९,७५५,०३७	३३२,८४३,४२०

४.३८ हास कट्टी र परिशोधन (Depreciation & Amortisation)
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा सामाग्रीमा हास कट्टी	११७,६००,४९९	९०,६८४,८९२	१०९,५०८,३२३	८३,८६३,८२९
लगानी सम्पत्तिमा हास कट्टी	२५०,७९५	-	-	-
अमूर्त सम्पत्तिको परिशोधन	२४,८३०,२२२	२८,०९९,७७९	२४,३९६,३२९	२७,४४५,७०८
जम्मा	१४२,६८१,५०७	११८,७८४,६७०	१३३,९०४,६५२	१११,३०९,५२९

स्थिर सम्पत्तिको हासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई हासकट्टी भनिन्छ। अमूर्त सम्पत्तिको हासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई परिशोधन भनिन्छ। NFRS बमोजिम सम्पत्ति तथा उपकरण र लगानी सम्पत्तिमा गरिएको हासकट्टी तथा अमूर्त सम्पत्तिमा गरिएको परिशोधन खर्चलाई यस शिर्षक अन्तर्गत देखाइएको छ।



४.३९ गैर संचालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	२,५६५,३१७	-	२,५६५,३१७	-
अन्य आम्दानी	९,०३८,३४८	११,०७१,८५७	८,०५८,४३७	५,७५५,७८१
जम्मा	११,६०३,६६५	११,०७१,८५७	१०,६२३,७५४	५,७५५,७८१

४.४० गैर संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	६१,८१४,३४५	४३,८०७,३८३	६१,८१४,३४५	४३,८०७,३८३
रिडन्डेन्सी (Redundancy) व्यवस्था	-	-	-	-
पूनःसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
जम्मा	६१,८१४,३४५	४३,८०७,३८३	६१,८१४,३४५	४३,८०७,३८३

४.४१ आयकर खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च	७८,०७१,११६	५३१,०५५,२९६	६५७,१०४,५००	४८३,१३९,६३७
यस वर्ष	७८,०७१,११६	५३१,०५५,२९६	६५७,१०४,५००	४८३,१३९,६३७
पछिल्लो वर्षहरूको समायोजन	-	-	-	०
स्थगन कर खर्च	(७,९३७,८४८)	(१८,१२६,४१३)	(६,०३४,६७५)	(१९,२४५,६६६)
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	(७,९३७,८४८)	(१८,१२६,४१३)	(६,०३४,६७५)	(१९,२४५,६६६)
कर दरमा परिवर्तन	-	-	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-	-	-
जम्मा आयकर खर्च	७०,१३३,२६८	५१२,९२८,८८३	६५१,०६९,८२५	४६३,८९३,९७१

खुद करयाग्य मुनाफामा गणना गरिएको कर रकमलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस अन्तर्गत चालु कर खर्च तथा स्थगन कर खर्चहरू पर्दछन्।

४.४१.१ : कर खर्च र लेखाङ्कन नाफाको मिलान

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	२,४४१,०६३,००३	१,९४५,०७०,५३२	२,२४१,१४४,१००	१,६४४,९८४,८९६
कर रकम	७०,१३३,२६८	५६७,६५०,०७१	६७२,३४३,२३०	४९३,४९५,४६९
जोड्ने : करको निमित्त घटाउन नमिल्ने खर्चहरूले करमा पर्ने असर	१०,०२६,९६७	१०,०८०,०२२	१०,०२६,९६७	८,३९७,३९१
घटाउने : छुट आम्दानीमा करको असर	(२६,०५३,४९८)	(२४,०६६,१७१)	(२६,०५३,४९८)	(२३,९३६,७३७)
जोड्ने/घटाउने :अन्य बस्तुहरूको करमा असर	(५,१५८,८४४)	३,३६९,८२३	(५,१५८,८४४)	५,१८३,५१४
जम्मा आय कर खर्च	६८८,९४७,८९३	५५७,०३३,७४४	६५१,१५७,८५५	४८३,१३९,६३७
प्रभावकारी कर दर	२८.२२%	२८.६४%	२९.०५%	२९.३७%



आ. व. २०७५/७६ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

रकम रु. मा

वित्तीय अवस्थाको विवरण	लेखा परीक्षण नगरिएको वित्तीय विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरू
			रकम	प्रतिशतमा	
सम्पत्ति					
नगद तथा नगद स मान	१०,४२५,००१	१०,४२५,००१	-	०%	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने कर्जा सापटी	४,८०५,६९३	४,८०५,६९३	-	०%	
	७७,१६३,४७३	७६,५५१,५०१	६११,९७२	१%	कर्मचारी कर्जाको फेयर भ्यालु समायोजन
धितोपत्र (Securities) मा लगानी	७,०३२,७११	१२,२१५,३०५	(५,१८२,५९४)	-७४%	विवरणहरूको समूहिकरण
सहायक कम्पनीमा लगानी	४१७,०००	४१७,०००	-	०%	
सम्पत्ति तथा उपकारण	१,३४५,८६३	१,३४५,८६३	०	०%	
ख्याती तथा अमूर्त सम्पत्ति	५४,६५७	५४,६५७	-	०%	
अन्य सम्पत्ति	६७५,६९५	१,१८०,७०२	(५०५,००७)	-७५%	विवरणहरूको समूहिकरण
कूल सम्पत्ति	१०१,९२०,०९४	१०६,९९५,७२२	(५,०७५,६२८)	-५%	
पूँजी तथा दायित्व					
शेयर पूँजी	८,९२०,५०९	८,९२०,५०९	-	०%	
संचित नाफा तथा जगेडा	३,७१६,८०५	३,७२९,५२६	(१२,७२१)	-०%	विभिन्न समायोजनको कुल प्रभाव
निक्षेप	८६,८७९,३६९	८६,८७९,३६९	(२५)	-०%	
ऋण सापटी	१,२२९,८६२	१,२२९,८६२	-	०%	
वन्ड तथा ऋणपत्र	४०१,४२८	४०१,४०३	२५	०%	
अन्य दायित्व तथा व्यवस्था	७७२,१२१	६९०,००७	८२,११४	११%	विवरणहरूको समूहिकरण
कूल पूँजी तथा दायित्व	१०१,९२०,०९४	१०१,८५०,७००	६९,३९३	०%	
नाफा नोक्सानको विवरण					
व्याज आम्दानी	८,८१७,६३७	८,९४२,६७१	(१२५,०३४)	-१%	कर्मचारी कर्जा लाभको प्रभाव
व्याज खर्च	(५,७७२,९९६)	(५,७७२,९९६)	०	-०%	
खुद व्याज आम्दानी	३,०४४,६४१	३,१६९,६७५	(१२५,०३४)	-४%	
शुल्क तथा कमिशन आम्दानी	७४०,७१४	७४०,७१४	-	०%	
शुल्क तथा कमिशन खर्च	(७८,४२५)	(७८,४२५)	-	०%	
खुद शुल्क र कमिशन आम्दानी	६६२,२८९	६६२,२८९	-	०%	
अन्य सञ्चालन आम्दानी	४७३,८५८	४७३,८५८	०	०%	
जम्मा सञ्चालन आम्दानी	४,१८०,७८८	४,३०५,८२२	(१२५,०३४)	-३%	



कर्जाको क्षति प्रभार/ (विपर्यय) तथा अन्य हानी	(१३५,३४३)	(१२७,५१५)	(७,८२८)	६%	लगानीमा क्षति प्रभारको प्रावधान
खुद सञ्चालन आम्दानी	४,०४५,४४५	४,१७८,३०७	(१३२,८६२)	-३%	
कर्मचारी खर्च	(१,०१०,४९१)	(१,१३३,८१४)	१२३,३२४	-१२%	कर्मचारी कर्जा लाभको प्रभार
अन्य सञ्चालन खर्च	(७३२,३३५)	(७५२,१५८)	१९,८२२	-३%	संस्थागत सामाजिक उत्तरदायित्व खर्च समावेश
सञ्चालन मुनाफा	२,३०२,६१९	२,२९२,३३५	१०,२८४	०%	
गैर सञ्चालन आम्दानी/ खर्च	(५१,१९१)	(५१,१९१)	-	०%	
आय कर अधिको मुनाफा	२,२५१,४२८	२,२४१,१४४	१०,२८४	०%	
आयकर खर्च	(६७५,४२९)	(६५१,०७०)	(२४,३५९)	४%	विभिन्न समायोजनको कुल कर प्रभाव
यस अवधिको नाफा / (नोक्सान)	१,५७६,०००	१,५९०,०७४	(१४,०७४)	-१%	
अन्य एकिकृत आम्दानी	(४९,९९६)	(६०,५८९)	१०,६७३	-२१%	अन्य विस्तृत आम्दानीको स्थगन कर समायोजन
जम्मा एकिकृत आम्दानी	५६८,९६९	१,५२९,४८५	(९६०,५१६)	-१६९%	
बाँड्न योग्य नाफा					
नाफा नोक्सान हिसाब बमोजिम खुद नाफा/ (नोक्सान)	१,५७६,०००	१,५९०,०७४	(१४,०७४)	-१%	
घटबढ : ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन	(८,५४०)	२५,५२८	(३४,०६९)	३९९%	
नियामक समायोजन पछिको नाफा / (घाटा)	१,५६७,४६०	१,६१५,६०३	(४८,१४३)	-३%	

बाँड्न योग्य नाफा/नोक्सानको विवरण

श्रावण ०१, २०७५ देखि आषाढ ३१, २०७६ सम्म (१७ जुलाई २०१८ देखि १६ जुलाई २०१९ सम्म)
 (नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम)

रकम रु. मा

विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
नाफा नोक्सान विवरण बमोजिमको नाफा/(नोक्सान)	१,५९०,०७४,२७५	१,१८१,०९०,९२५
बाँडफाँड :		
क. जगेडा कोष	३१८,०१४,८५५	२३६,२१८,१८५
ख. सटही घटबड कोष	३०९,७५७	-
ग. पूँजी चुक्ता कोष	८०,०००,०००	८०,०००,०००
घ. संस्थागत सामाजिक दायित्व कोष	५,८९८,९२१	११,८१०,९०९
ड. कर्मचारी तालिम कोष	-	-
च. अन्य	(२१७,५४०,३८४)	१०८,८६६,५९०
नियामक समायोजन अधिको नाफा/नोक्सान	१,४०३,३९१,१२६	७४४,१९५,२४१
नियामक समायोजन :		
क. व्याज वक्यौता/अधिल्लो व्याज वक्यौता प्राप्त घट/बढ	३०,७७५,४६०	(१३९,३३७,८६४)
ख. ऋण नोक्सानी व्यवस्थामा घट/बढ	-	-
ग. लगानी घाटाको लागि व्यवस्थामा घट/बढ	-	-
घ. गैर वैकिङ्ग सम्पत्तिको व्यवस्थामा घट/बढ	१५९,२०२	(३७,४८८,८६९)
ड. स्थगन कर सम्पत्ति घट/बढ	-	-
च. ख्यातीमा घट/बढ	-	-
छ. मोलतोल खरिदमा नाफाको घट/बढ	-	-
ज. विमाङ्किक घाटाको घट/बढ	(५,४०६,२०७)	(८,२६३,३८०)
झ. अन्य	-	-
बाँड्न योग्य नाफा/(नोक्सान)	१,४२८,९९९,५८२	५५९,१०५,१२८



5. Disclosures and Additional Information

5.1. Risk Management

Under Nepal Rastra Bank Directive on Corporate Governance, the Board has established a Risk Management Committee with clear terms of reference. The Risk Management Committee has 5 members altogether, with 3 directors, Chief Operating Officer and Head Risk Management Unit. The Committee meets six times in FY 2018/19. The Committee oversees and reviews the fundamental prudential risks including credit, market, reputational, capital and liquidity, operational and information and cyber security risk, etc. The Risk Committee receives periodic reports on risk management, including portfolio trends, policies and standards, stress testing, liquidity and capital adequacy, and are authorized to seek and review any information relating to an activity within its terms of reference. Risk Management structure of the Bank has set clear separation between Businesses function and risk management function. Accordingly, the Bank has set up a separate Risk Management unit. The Risk Management Unit develops the mechanism for assessing and reviewing its risk management policies, processes and procedures for individual risk elements, at a regular interval, based on the main findings of the monitoring reports and the results of analysis of developments from external market changes and other environmental factors.

Laxmi Bank's objective to risk management goes beyond mitigation and control. We believe that our risk management approach is a Strategic Differentiator and a key driver for our sustained and quality growth. Our approach to risk managements is built around:

- formal governance processes that is constantly reviewed and updated
- top level commitment & development of risk framework through close alignment of risk capabilities to business objectives
- ensuring that responsibility for risk resides at all levels – from the Board down through all individual employees
- continuous research and development of new and improved risk management processes and tools supported by effective Management Information Systems
- all businesses are accountable for managing risk in their own area, assisted, where appropriate, by independent risk specialists
- by embedding this approach to measure and understand key risks to ensure the viability of all processes and transactions

In the past years we have continued to make significant progress in enhancing our risk management capabilities including identifying, measuring and monitoring of risk activities that we undertake in our normal course of business.

Risk Management Framework and Organization


The Board sets out the risk appetite and philosophy for the Bank, which is supported by various Board /Management level Committees who are primarily responsible for ensuring that the risk standards are maintained as per the agreed parameters. The Bank's Internal Audit functions independent of management influence and reports to the Audit Committee. The head of Risk Management Unit has a role of overseeing risk standards of the Bank and balancing the growing business of the Bank remaining fully compliant to the legal and regulatory guidelines. As part of prudent banking practices, Laxmi Bank has other senior executives in the role of risk managers who work independent of any business targets. The Credit Risk Department, Credit Risk Control Unit, Compliance and Assurance Department, Operational Risk Unit, Financial Control Unit and Treasury Mid Office are especially responsible in management of risk in their respective areas.

Risk Governance

Bank has prepared and implemented policies and procedures to mitigate the risk at enterprises level arising to the bank and has inculcated risk culture among the employees by establishing ownership mentality, capacity building programs, well defined job responsibilities, environment for speaking up and

inhabiting good ethical culture. Through its Risk Management Framework, the Bank seeks to efficiently manage credit, market and liquidity risks that arise directly through the Bank's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. The Risk Management Committee is responsible for the establishment of, and compliance with, policies relating to management risk, liquidity risk, market risk, interest rate risk and foreign exchange risk. The Assets and Liabilities Committee is responsible for the management of capital and establishment of, and compliance with, policies relating to balance sheet management, including management of liquidity, capital adequacy and structural foreign exchange and interest rate exposure and tax exposure. The bank's risk governance structure is such that the responsibility for reducing risk within the banks risk tolerance limit is cascaded down from the Board to the appropriate functional, client business, senior management and committees. Information regarding material risk issues and compliance with policies and standards is communicated through the business, functional, senior management and committees.

The risk management structure of the bank is given below:



Internal Control

The Board is responsible for ensuring the Bank has appropriate internal control framework in place that supports the achievement of the strategies and objectives. The various functions of the Bank should be looked upon with a view to establish a proper control mechanism is in place during expansion and growth which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events.

The Board has set policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring, in line with the NRB directives has effectively implemented the same at the Bank.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit department.

The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Bank through regular audit, special audit, information system audit, Off Site review, AML/CFT/KYC audit, ISO audit as well as Risk based Internal Audit (RBIA) approach. The audit observations are reported to the Chief Executive Officer and Department/ Unit/ Branch Heads for initiating immediate corrective measures. Internal Audit reports are periodically forwarded to the Audit Committee for review and the committee issues appropriate corrective action in accordance with the issue involved to the respective department, regional offices or branches.



5.1.1 Credit Risk

Credit risk is the probability of loss of principle and reward associated with it due to failure of counterparty to meet its contractual obligations to pay the Bank in accordance with agreed terms. Credit Risk Management is ultimately the responsibility of the Board of Directors. Hence overall strategy as well as significant policies have to be reviewed by the board regularly. Further, Senior Management is responsible for implementing the bank's credit risk management strategies and policies and ensuring that procedures are put in place to manage and control credit risk and the quality of credit portfolio in accordance with these policies.

Laxmi Bank - Credit Policy Guide is the highest level policy document and it reflects long-term expectations and represents a key element of uniform, constructive and risk-aware culture throughout the Bank. This credit policy defines acceptable risk parameters and is periodically reviewed to account for changing operating environment and industry behavior.

Laxmi Bank identifies, assesses and manages the probability of default by borrowing clients through a number of proactive risk management techniques and tools under a broad risk framework.

Management of Credit Risk

The board of directors assumes overall responsibility for the oversight of credit risk. The credit disbursement is controlled through assigned Credit Approval Discretion (CAD) limit for various level of management hierarchy. Senior management, Risk Management Committee and the Board review credit portfolio and industry concentration aspects regularly and make decisions / strategies based on the need of the hour. A separate Credit department is established for overall monitoring of the credit risk, including the following.

- a) Formulating credit policies in consultation with business units, covering collateral requirements, credit assessment, risk grading and reporting, documentary and legal procedures, and compliance with regulatory and statutory requirements.
- b) Establishing the authorization structure for the approval and renewal of credit facilities. Authorization limits are allocated to business unit Credit Officers. Larger facilities require approval by Management committee, Credit Department, the board of directors as appropriate.
- c) Reviewing and assessing credit risk: Bank assesses all credit exposures in excess of designated limits, before facilities are committed to customers by the business unit concerned. Renewals and reviews of facilities are subject to the same review process.
- d) Limiting concentrations of exposure to counterparties and industries: For loans and advances, financial guarantees and similar exposures, centrally a limit is established.
- e) The risk grading system assign risk for each credit based on industry risk, business risk, management risk and financial risk .The current risk grading reflects varying degrees of risk of default and the availability of collateral or other credit risk mitigation. The responsibility for setting risk grades lies with the final approving executive or committee, as appropriate. Risk grades are subject to regular reviews.
- f) Reviewing compliance of business units with agreed exposure limits, including those for selected industries and product types. Regular reports on the credit quality of local portfolios are provided to Credit Department and the Management Committee which may require appropriate corrective action to be taken.
- g) Providing advice, guidance and specialist skills to business units to promote best practice throughout the Bank in the management of credit risk. Each business unit is required to implement bank's credit policies and procedures, with credit approval authorities delegated from the Credit Department/ Committee. Each business unit is responsible for the quality and performance of its credit portfolio and for monitoring and controlling all credit risks in its portfolios, including those subject to central approval. Regular audits of business units and credit processes are undertaken by Internal Audit Department.



i) **Credit quality of neither past due nor impaired and past due or impaired**

The table below shows the credit quality by class of asset for all financial assets exposed to credit risk, based on the Bank's internal credit rating system.

Particulars	NPR in Million					
	Neither past due nor impaired	Past due less 90 days	Past due 91 to 180 days	Past due More than 180 days	Individually impaired	Total
Financial Assets						
Assets carried at Amortized Cost						
Cash and cash equivalent	10,425	-	-	-	-	10,425
Due from Nepal Rastra Bank	4,806	-	-	-	-	4,806
Placement with Bank and Financial Institutions	-	-	-	-	-	-
Loans and advances to customers	72,111	1,907	187	46	364	74,615
Loan and advances to B/FIs	1,935	-	-	-	-	1,935
Fair Value through Profit and Loss (FVTPL)						
Derivative financial instruments.	5,122	-	-	-	-	5,122
Fair Value through Other						
Comprehensive Income (FVTOCI)						
Investment securities	7,025	-	-	-	-	7,025
Investment in subsidiaries	417	-	-	-	-	417
Total	101,841	1,907	187	46	364	104,345





5.1.2 Market Risk

The Bank's foreign exchange risk stems from foreign exchange position taking and commercial dealing. All foreign exchange positions are managed by the Treasury. Fluctuation in foreign exchange rates can have a significant impact on a Bank's financial position. Laxmi Bank has adopted measures to appropriately hedge the risks that arise while carrying out international trade transactions. Code of ethics for treasury dealers is in place to ensure that professionalism and confidentiality are maintained and ethical dealing practices observed. The bank treasury dealers have gained exposure to international markets as well in addition to having undergone appropriate trainings. The Bank has followed the structure of a Treasury back and Treasury Mid office independent of Treasury dealing room functions to instill better control over treasury activities through appropriate segregation of duties and responsibilities.

i. Currency Risk:

Foreign exchange risk is the potential for the Bank to experience volatility in the value of its assets, liabilities and solvency and to suffer actual financial losses as a result of changes in value between the currencies of its assets and liabilities and its reporting currency.

The Bank has following foreign currency as receivables/payables as at the balance sheet date:

<i>Amount in NPR '000</i>				
Foreign Currency	Currency Code	Assets	Liabilities	Net Position
Dirhams	AED	346	-	346
Australian Dollar	AUD	2,990	-	2,990
Canadian Dollar	CAD	1,179	-	1,179
Swiss Francs	CHF	11	-	11
Chinese Yuan	CNY	294	-	294
Denmark Kroner	DKK	1,888	-	1,888
Euro	EUR	7,528	8,157	627
Great Britain Pound	GBP	6,599	1,523	5,076
HongKong Dollar	HKD	43	-	42
Indian Rupees	INR	188,947	2,462	186,485
Japanese Yen	JPY	3,498	5	3,493
Malaysian Ringgit	MYR	170	-	170
Qatar Riyal	QAR	171	-	171
Saudi Arabian Riyal	SAR	458	-	458
Swedish Kroner	SEK	-	-	-
Singapore Dollar	SGD	63	-	63
Thailand Baht	THB	258	-	257
US Dollar	USD	12,674,483	12,693,309	18,826
Korean Won	KRW	36	-	36
Kuwaiti Dinar	KWD	360	-	360
Total		12,889,322	12,705,456	222,420

ii. Interest Rate Risk

Interest rate risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in market interest rates.

The interest rate risk monitoring table is provided below:

Particulars	<i>Amount in NPR Million</i>					
	1 - 90 days	91 - 180 days	181 - 270 days	271 - 365 days	Over 1 year	Total
Interest Sensitive Assets	37,436	13,512	5,436	5,422	42,665	104,472
Interest Sensitive Liabilities	27,577	10,097	8,588	10,161	30,552	86,978
Gap (1 - 2)	9,858	3,414	(3,152.)	(4,739)	12,113	17,494
Cumulative Gap	9,858	13,272	10,120.	5,381	17,494	
Adjusted Interest Rate Change (IRC)	0.25%	0.25%	0.25%	0.26%	1.00%	
Impact on Quarterly Earnings (Cumulative Gap x IRC)	24.31	32.73	24.96	14.01	174.95	270.94
Accumulated Earnings Impact to date	24.31	57.04	81.99	96.00	270.94	

iii. Equity Price Risk

Equity price risk is the risk that the fair value or future cash flows of a financial instrument will fluctuate because of changes in equity prices (other than those arising from interest rate risk or currency risk), whether those changes are caused by factors specific to the individual financial instrument or its issuer, or by factors affecting all similar financial instruments traded in the market.

The Company's equity price risk exposure relates to financial investment held at FVTOCI, whose values fluctuate as a result of changes in market prices.

5.1.3 Liquidity Risk

The Bank has set internal risk appetite in terms of managing its liquidity risk. Adequate cushion is maintained in terms of liquidity. Asset-liability management is also a part of the Treasury functions and it guided by the Bank's Asset Liability Management policy. This is further reviewed by the Bank's ALCO and Risk Management Committee.



The following table depicts the maturity profile of the investment portfolio on an undiscounted cash flow basis which is designed and managed to meet the required level of liquidity as and when liquidity outgo arises taking into consideration the time horizon of the financial liabilities of the business.

Amount in NPR Million

Particulars	1-90 Days	91-180 Days	181-365 Days	Over 1 Year	Total
Assets					
Cash and cash equivalent	10,425	-	-	-	10,425
Due from Nepal Rastra Bank	4,805	-	-	-	4,805
Placement with Bank and Financial Institutions	-	-	-	-	-
Derivative financial instruments	5,122	-	-	-	5,122
Other trading assets	68	-	-	-	68
Loan and advances to B/FIs	1,935	-	-	-	1,935
Loans and advances to customers	21,332	11,208	6,251	35,824	74,615
Investment securities	5,225	550	1,250	-	7,025
Investment in subsidiaries	417	-	-	-	417
Other assets	2,581	-	-	-	2,581
Total Assets	51,910	11,758	7,501	35,824	106,995
Liabilities					
Due to Bank and Financial Institutions	6,555	-	-	-	6,555
Due to Nepal Rastra Bank	1,229	-	-	-	1,229
Derivative financial instruments	5,046	-	-	-	5,046
Deposits from customers	26,562	9,234	16,619	27,910	80,325
Borrowing	-	-	-	-	-
Debt securities issued	-	-	401	-	401
Other liabilities	789	-	-	-	789
Total Liabilities	40,181	9,234	17,020	27,910	94,345



iv. **Operational risk**

Operational risk is inherent in all business activities. Whilst risks can never be eliminated, at Laxmi Bank we follow a number of procedures and practices like Business Continuity Plan, Whistle Blowing – A Culture of Speaking Up to manage and mitigate preserve and create value of our business.

We manage our operational risks through standardization of internal processes and monitoring mechanisms. Data security, dual control, periodic departmental reviews and quality assessment are some of the tools that are used to manage risks.

Critical risk areas are discussed at the management level as well as Risk Management Committee which updates issues with priority to the Bank's Board to necessary actions and strategic directions.

Compliance and Assurance / Operations Risk Unit

Recognizing the importance of Operations Risk in terms of managing day-to-day business, we have a full fledged Operational Risk under the Risk Management Unit.

5.2. **Capital Management**

5.2.1 **Qualitative disclosures**

The Bank has formulated and implemented the "Internal Capital Adequacy Assessment Process (ICAAP) which has been approved by the Board of Directors. The ICAAP is a system of sound, effective, and complete strategies and processes that allows the Bank to assess and maintain, ongoing basis, the amounts, types and distribution of internal capital that the Bank considers adequate to cover the nature and level of risk to which the Bank is or might be exposed to.

Internal Capital Adequacy Assessment Process (ICAAP) shall also include requirement to have robust governance arrangements, efficient process of managing all material risks and an effective regime for assessing and maintaining adequate and economic capital at the Bank where economic capital (economically needed capital) refers to the amount of capital required for the Bank's business operations and for financing the associated risks.

ICAAP provides policy and procedural guidelines for the calculation of internal capital adequacy by prescribing appropriate methodologies, techniques and procedures to assess the capital adequacy requirements in relation to the Bank's risk profile and effectiveness of its risk management, control environment and strategic planning.

The Board shall be primarily responsible for ensuring the current and future capital needs of the bank in relation to strategic objectives. The management shall review and understand the nature and level of various risks that the bank is confronting in the course of different business activities and how this risk relates to capital levels and accordingly implement sound risk management framework specifying control measures to tackle each risk factor.



5.2.2 Quantitative disclosures

a) Capital Structure and Capital Adequacy

i. Tier 1 capital and a breakdown of its components

		<i>Amount in NPR Million</i>
S.N	Particulars	Amount
a	Paid up Capital	8,921
b	Share Premium / Capital Reserve	-
c	Proposed Bonus Shares	-
d	Statutory General Reserve	1,490
e	Retained Earnings	1,453
f	Un-audited Current Year Cumulative Profit	-
g	Capital Redemption Reserve	320
h	Other Free Reserves	-
i	Less: Deferred Tax Assets	
j	Less: Intangible Assets	(55)
k	Less: Investment in equity of institutions with financial interests	(709)
Core (Tier-1) Capital		11,419

ii. Tier 2 capital and a breakdown of its components

		<i>Amount in NPR Million</i>
S.N.	Particulars	Amount
a	Subordinated Term Debt	-
b	General Loan Loss Provision	820
c	Exchange Equalization Reserve	30
d	Investment Adjustment Reserve	0.1
Supplementary (Tier-2) Capital		850

iii. Detailed information about the Subordinated Term Debts with information on the outstanding amount, maturity, and amount rose during the year and amount eligible to be reckoned as capital funds.

Name	Laxmi Bank Debenture – 2076
Amount	NPR 400,000,000 (Four Hundred Million Only)
Interest Rate	8% per annum (before tax) payable half yearly
Type	Unsecured and Redeemable at Maturity. No call / convertible feature.
No. of Debentures	400,000 (Four Hundred Thousand Only)
Face Value	NPR 1,000.00
Maturity Period	7 Years
Priority to Debenture Holders	At the time of liquidation, priority of payment to the debenture holders will be after the depositors
Listing	Listed with Nepal Stock Exchange

iv. Deductions from capital

- The intangible assets pertaining to software costs amounting to NPR54.66million have been deducted from the core capital.
- The Bank's investment in Laxmi Capital Market Ltd., Everest Insurance Company Limited and Prime Life Insurance Company limited, being institutions with financial interest, amounting NPR 709.09 million has been deducted from the core capital.

v. Total qualifying capital

S. N.	Particulars	Amount (NPR Millions)
A	Core Capital	11,419
B	Supplementary Capital	850
Total Qualifying Capital (Total Capital Fund)		12,269

vi. Capital Adequacy Ratio

Capital Adequacy Ratio of the bank as at 16 July 2019 stood at 11.83%.

vii. Summary of Bank's internal approach to assess the adequacy of capital to support current and future activities, if applicable

The Bank formulates an annual business plan, with prescribed plan for every business functions including deposits, lending, product developments and customer service. These plans are made in consideration of the competitive environment and business sustainability as well as overall risk inherent in banking business.

Capital Plan is a part of the bank's business plan. Capital Plan is formulated so as to fund the planned business growth and to meet regulatory requirements on minimum capital and capital adequacy.

Result of the scenario-based approach is used as input to the capital contingency plan. The financial consequences following various scenarios and potential events/actions are estimated and adequacy of capital in those scenarios is tested. The results are discussed broadly at senior management level and in board meetings.

viii. Summary of the terms, conditions and main features of all capital instruments, especially in case of subordinated term debts including hybrid capital instruments

Ordinary share capital: The Bank has only one class of equity shares having a par value of NPR 100 per share. Each holder of equity shares is entitled to one vote per share. In the event of liquidation of the Bank, holder of equity shares will be entitled to receive remaining assets of the Bank after distribution of preferential amount. The distribution will be in proportion to the number of equity shares held by the shareholders.

Debentures: The bank has issued 8% Laxmi Bank Debentures 2076 amounting NPR 400 million. These debentures do not carry any voting rights. These debentures are subordinate to the depositors of the bank.



b) Risk Exposures

i. Risk weighted exposures for Credit Risk, Market Risk and Operational Risk

Amount in NPR Million

S.N.	Risk Weighted Exposure	Amount
a	Risk Weighted Exposure for Credit Risk	95,790
b	Risk Weighted Exposure for Operational Risk	3,788
c	Risk Weighted Exposure for Market Risk	111
Adjustments under Pillar II		
d	3% of gross income to RWE	2,991
e	3% adjustment on Total RWE	1,008
Total Risk Weighted Exposure		103,688

i. Risk Weighted Exposures under each of 11 categories of Credit Risk

Amount in NPR Million

S.N.	Risk Classification	RWE
a	Claims on Govt. and Central Bank	-
b	Claims on other Financial Entities	-
c	Claims on Banks	2,694
d	Claims on Corporate and Securities Firm	48,096
e	Claims on Regulatory Retail Portfolio	10,770
f	Claims secured by Residential Properties	2,594
g	Claims secured by Commercial Real Estate	1,525
h	Past due Claims	1,432
i	High Risk Claims	4,954
j	Other Assets	5,604
k	Off balance sheet items	18,121
Total		95,790



c) Total risk weighted exposure calculation table

		Amount in NPR Million				
A. Balance Sheet Exposure	Gross Book Value (A)	Specific Provision & Valuation Adjustments (B)	Eligible CRM	Net Value (D) (A-B-C)	Risk Weight (E)	Risk Weight Exposure (D *E)
Cash Balance	2,004	-	-	2,004	0%	-
Balance With Nepal Rastra Bank	4,801	-	-	4,801	0%	-
Gold	576	-	-	576	0%	-
Investment in Nepalese Government Securities	4,766	-	-	4,766	0%	-
All Claims on Government of Nepal	137	-	-	137	0%	-
Investment in Nepal Rastra Bank securities	-	-	-	-	0%	-
All claims on Nepal Rastra Bank	0.7	-	-	0.7	0%	-
Claims on Foreign Government and Central Bank (ECA 0-1)	-	-	-	-	0%	-
Claims on Foreign Government and Central Bank (ECA -2)	-	-	-	-	20%	-
Claims on Foreign Government and Central Bank (ECA -3)	-	-	-	-	50%	-
Claims on Foreign Government and Central Bank (ECA-4-6)	-	-	-	-	100%	-
Claims on Foreign Government and Central Bank (ECA -7)	-	-	-	-	150%	-
Claims On BIS, IMF, ECB, EC and on Multilateral Development Banks (MDB's) recognized by the framework	-	-	-	-	0%	-
Claims on Other Multilateral Development Banks	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 0-1)	-	-	-	-	20%	-
Claims on Public Sector Entity (ECA 2)	-	-	-	-	50%	-
Claims on Public Sector Entity (ECA 3-6)	-	-	-	-	100%	-
Claims on Public Sector Entity (ECA 7)	-	-	-	-	150%	-
Claims on domestic banks that meet capital adequacy requirements	2,323	-	-	2,323	20%	465
Claims on domestic banks that do not meet capital adequacy requirements	-	-	-	-	100%	-
Claims on foreign bank (ECA Rating 0-1)	3,927	-	-	3,927	20%	785
Claims on foreign bank (ECA Rating 2)	58	-	-	58	50%	29



Claims on foreign bank (ECA Rating 3-6)	768	-	-	768	100%	768
Claims on foreign bank (ECA Rating 7)	-	-	-	-	150%	-
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement	3,237	-	-	3,237	20%	647
Claims on Domestic Corporates	48,120	-	22	48,096	100%	48,096
Claims on Foreign Corporates (ECA 0-1)	-	-	-	-	20%	-
Claims on Foreign Corporates (ECA-2)	-	-	-	-	50%	-
Claims on Foreign Corporates (ECA 3-6)	-	-	-	-	100%	-
Claims on Foreign Corporates (ECA 7)	-	-	-	-	150%	-
Regulatory Retail Portfolio (Not Overdue)	14,363	-	2	14,361	75%	10,770
Claims fulfilling all criterion of regulatory retail except granularity	-	-	-	-	100%	-
Claims secured by residential properties	4,088	-	12	4,076	60%	2,446
Claims not fully secured by residential properties	-	-	-	-	150%	-
Claims secured by residential properties (Overdue)	188	41	-	147	100%	147
Claims secured by Commercial real estate	1,525	-	-	1,525	100%	1,525
Past due claims (except for claim secured by residential properties)	1,386	432	-	954	150%	1,432
High Risk claims (Venture capital, private equity investments, personal loans and credit card receivables)	3,924	-	621	3,302	150%	4,954
Lending against securities (bonds & shares)	1,142	-	-	1,142	100%	1,142
Investments in equity and other capital instruments of institutions listed in the stock exchange	1,584	-	-	1,584	100%	1,584
Investments in equity and other capital instruments of institutions not listed in the stock exchange	8.7	-	-	8.7	150%	13
Staff Loan secured by residential property	1,043	-	-	1,043	60%	626
Interest receivable/claim on government securities	58	-	-	58	0%	-
Cash in transit and other cash items in the process of collection	4.4	-	-	4.4	20%	0.9
Other Assets	5,657	3,418	-	2,238	100%	2,238
TOTAL	105,689	3,892	658	101,139		77,669



Amount in NPR Million

B. Off Balance Sheet Exposure	Gross Book Value (A)	Gross Book Value (A)	Gross Book Value (A)	Gross Book Value (A)	Risk Weight (E)	Risk Weight Exposure (D * E)
Revocable Commitments	-	-	-	-	0%	-
Bills Under Collection	221	-	-	221	0%	-
Forward Exchange Contract Liabilities	5,122	-	-	5,122	10%	512
LC Commitments With Original Maturity Up to 6 months (domestic counterparty)	12,197	2,044	-	10,153	20%	2,030
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating- 2)	-	-	-	-	50%	-
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating-7)	-	-	-	-	150%	-
LC Commitments With Original Maturity Over 6 months (domestic counterparty)	3,867	2,485	-	1,382	50%	691
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating-2)	-	-	-	-	50%	-
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating-7)	-	-	-	-	150%	-
Bid Bond, Performance Bond and Counter guarantee (domestic counterparty)	6,152	395	-	5,756	50%	2,878
foreign counterparty (ECA Rating 0-1)	-	-	-	-	20%	-
foreign counterparty (ECA Rating-2)	2,606	1,303	-	1,303	50%	651
foreign counterparty (ECA Rating 3-6)	-	-	-	-	100%	-
foreign counterparty (ECA Rating -7)	-	-	-	-	150%	-
Underwriting commitments	-	-	-	-	50%	-
Lending of Bank's Securities or Posting of Securities as collateral	-	-	-	-	100%	-
Repurchase Agreements, Assets sale with recourse (including repo/ reverse repo)	-	-	-	-	100%	-
Advance Payment Guarantee	3,724	107	-	3,617	100%	3,617
Financial Guarantee	2	0.2	-	1.8	100%	1.8
Acceptances and Endorsements	2,429	125	-	2,304	100%	2,304



Unpaid portion of Partly paid shares and Securities	-	-	-	-	100%	-
Irrevocable Credit commitments (Short term)	8,249	-	-	8,247	20%	1,650
Irrevocable Credit commitments (long term)	5,754	-	-	5,754	50%	2,877
Claims on foreign bank incorporated in SAARC region operating with a buffer of 1% above their respective regulatory capital requirement	4,412	-	-	4,412	20%	882
Other Contingent Liabilities	27	-	-	27	100%	27
Unpaid Guarantee Claims	-	-	-	-	200%	-
TOTAL	54,761	-	6,461	48,299		18,121
Total RWE for credit Risk (A) +(B)	160,450	3,892	7,120	149,439		95,790
Adjustments under Pillar II						
Add: 10% of the loan and facilities in excess of Single Obligor Limits(6.4 a 3)	-	-	-	-	-	-
Add: 1% of the contract(sale) value in case of the sale of credit with recourse (6.4 a 4)	-	-	-	-	-	-
Total RWE for credit Risk (After Bank's adjustments of Pillar II)	160,450	3,892	7,120	149,439		95,790

d) Amount of NPAs (both Gross and Net)

Amount in NPR '000

Particulars	Current Year		Previous Year	
	Gross NPAs	Net NPAs	Gross NPAs	Net NPAs
Restructured / Reschedule Loans	250,084	211,917	71,180	59,032
Sub Standard Loans	187,920	140,940	293,160	219,870
Doubtful Loans	46,882	23,441	161,787	80,863
Loss	364,222	-	274,060	-
Total NPAs	849,109	376,298	800,187	359,765



5.3. Classification of financial assets and financial liabilities

Amount in NPR Million

Financial assets	Notes	As at 16-Jul-19		As at 16-Jul-18		As at 15-Jul-17	
		Carrying Value	Fair value	Carrying Value	Fair value	Carrying Value	Fair value
Assets							
Assets carried at Amortized Cost							
Cash and cash equivalent	4.1	10,425	10,425	6,324	6,324	4,747	4,747
Due from Nepal Rastra Bank	4.2	4,806	4,806	3,454	3,454	4,095	4,095
Placement with Bank and Financial Institutions	4.3	-	-	-	-	-	-
Loans and advances to customers	4.7	74,615	74,615	59,834	59,834	50,595	50,595
		89,846	89,846	69,612	69,612	59,438	59,438
Fair Value through Profit and Loss (FVTPL)							
Derivative financial instruments.	4.4	5,122	5,122	3,911	3,911	29	29
Fair Value through Other Comprehensive Income (FVTOCI)							
Investment securities	4.8	7,025	7,025	7,411	7,411	7,761	7,761
Investment in subsidiaries	4.10	417	417	287	287	248	248
		7,442	7,442	7,698	7,698	8,009	8,009
Liabilities							
Liabilities carried at Amortized Cost							
Due to Bank and Financial Institutions	4.17	6,555	6,555	2,473	2,473	1,348	1,348
Due to Nepal Rastra Bank	4.18	1,230	1,230	678	678	-	-
Deposits from customers	4.20	80,324	80,324	65,561	65,561	58,585	58,585
Debt securities issued	4.24	401	401	401	401	401	401
		88,510	88,510	69,113	69,114	60,334	60,334
Fair Value through Profit and Loss (FVTPL)							
Derivative financial instruments	4.19	5,046	5,046	3,876	3,876	-	-

5.3.1. Fair Value of Financial Assets and Financial Liabilities

		<i>Amount in NPR Million</i>		
	Fair value Hierarchy (Level)	As at 16 July 2019	As at 16 July 2018	As at 15 July 2017
Fair Value through profit and loss				
Financial Assets				
Forward exchange Contract		5,122	3,911	29
Financial Liabilities				
Forward exchange Contract		5,046	3,876	-
Fair Value through Other Comprehensive Income				
Financial assets				
Investment securities at OCI				
- Quoted equity securities	1	2,260	1,916	2,267
- Unquoted equity securities	3	8	5	5
Investment in subsidiaries		417	287	248
Total		2,685	2,208	2,520
Financial Instruments held at amortized cost				
Financial assets				
Debt securities	3	-	-	-
Government bonds	3	4,757	3,336	3,970
Government treasury bills	3	-	1,891	989
Nepal Rastra Bank bonds	3	-	-	-
Nepal Rastra Bank deposit instruments	3	-	-	168
Loan and advances to B/FIs	3	-	-	-
Loans and advances to customers	3	-	-	-
Other		-	261	360
Accounts receivable		-	-	-
Accrued Income		-	-	-
Total		4,757	5,489	5,488
Financial liabilities				
Due to Bank and Financial Institutions	3	6,554	2,472	1,348
Due to Nepal Rastra Bank	3	1,230	678	-
Deposits from customers	3	80,324	65,562	58,585
Borrowing		-	-	-
Provisions		-	-	-
Other liabilities		790	677	741
Debt securities issued		401	401	401
Subordinated Liabilities		-	-	-
Total		89,300	69,791	61,076



5.4. Operating Segment Information

5.4.1 General Information

The bank has identified its segments on the basis of its geographical business presence in seven provinces of the country. Province 5, Province 6 and Province 7 have been combined into a single segment as the total business/revenue of each taken separately is less than 10% and also considering their proximity to each other.

5.4.2 Information about profit or loss, assets and liabilities

	<i>Amount in NPR '000</i>					
Particulars	Province 1	Province 2	Province 3	Province 4	Others	Total
Revenues from external customers	1,468,373	704,262	1,140,550	452,513	412,608	4,178,306
Intersegment revenues	(460,795)	(287,808)	912,148	(125,045)	(38,500)	-
Net revenues	1,007,578	416,454	2,052,698	327,468	374,109	4,178,306
Interest revenue	1,284,747	589,244	5,973,993	456,073	638,615	8,942,671
Interest expense	347,338	154,599	4,829,917	163,645	277,498	5,772,996
Net interest revenue (b)	937,409	434,645	1,144,076	292,428	361,117	3,169,675
Depreciation and amortization	17,976	8,482	72,058	9,705	25,603	133,825
Segment profit / (loss) before tax	679,473	274,212	918,609	204,128	164,722	2,241,144
Impairment of assets	19,932	45,192	27,542	(2,117)	36,966	127,515
Segment assets	12,755,635	6,969,354	74,899,352	4,978,182	7,393,198	106,995,721
Segment liabilities	7,110,769	3,531,702	86,357,683	3,326,185	6,669,382	106,995,721

5.4.3 Measurement of operating segment profit or loss, assets and liabilities

The bank has identified the key segments of business on the basis of nature of operations that assists the Management Committee of the bank in decision making process and to allocate the resources. It will help the management to assess the performance of the operating segments. The segment has been identified on the basis of geographic location of the branches. Investment balances, NRB balance, income from investment, forex income are reported in Head office under Province 3. Intra segment revenue and costs are accounted as per the policy of the bank and eliminated in the Head Office.

5.4.4 Reconciliation of reportable, segment revenues, profit or loss, assets and liabilities

Revenue	
	<i>Amt in Rs Million</i>
Total revenue for reportable segments	4,178
Other revenues	-
Elimination of intersegment revenues	-
Entity's revenue	4,178
Profit or Loss	
	<i>Amt in Rs Million</i>
Total profit or loss for reportable segments	1,590
Other profit or loss	-
Elimination of intersegment profits	-
Profit before income tax	1,590
Assets	
	<i>Amt in Rs Million</i>
Total assets for reportable segments	106,995
Other assets	-
Total assets	106,995
Liabilities	
	<i>Amt in Rs Million</i>
Total liabilities for reportable segments	94,345
Other liabilities	-
Total liabilities	94,345

5.4.5 Information about product and services

The bank offers different ranges of banking products and services across all operating segments. All branches in each segment are equipped to provide services of each type to customers through themselves or through other branch/ central units under same or different segment. However, some branches may be operated to provide specialized banking service based on management's assessment of the market niche.

5.4.6 Information about geographical areas

The operating segments identified above are based on geographical presence of the branches in seven provinces of the country. Province 5, Province 6 and Province 7 have been combined into a single segment as the total business/revenue of each taken separately is less than 10% and also considering their proximity to each other.

5.4.7 Information about major customers

Revenue from single customer doesn't exceed 10% of total revenue.

5.5. Share Options and Share based Payment

The Bank does not have a policy for share options to its employees. Similarly, during the year the Bank has not made any payments or settlements by issuing new shares.



5.6. Contingent Liabilities and Commitment

5.6.1 Income Tax Liability

On the assessment of the Income Tax Returns of the Bank for the FY 2060/61, Large Taxpayers' Office (LTO) has raised an additional demand of NPR 5,153,916.55. The Bank has filed an appeal with the Supreme Court against the order. The amount of demand has been disclosed as contingent liability on income tax under schedule 4.28. The Bank has paid NPR 1,020,252 as deposits against above claim.

The Bank has received an additional demand of NPR 847,545, NPR 19,242,794, NPR 1,606,366, NPR 2,810,598, NPR 36,273,807 and NPR 1,030,382 from LTO relating to tax returns for the FY 2066/67, 2067/68, 2068/69, 2069/70, 2070/71 and 2071/72 respectively. The Bank disputed the demand as not tenable and has applied for appeal to appropriate authorities. The assessment order for FY 2066/67 is currently under review at the Revenue Tribunal while those for FY 2067/68, 2068/69, 2069/70 and 2070/71 are under administrative review by the IRD. The amount of claim is shown as contingent liability on income tax under schedule 4.28. The Bank has paid NPR 21,236,032 as deposit against above claims.

Pending decision, no provisions have been made against these additional demands. The Bank has filed tax returns to the LTO up to the financial years 2074/75 under self-assessment procedures.

Tax returns filed under self-assessment for the FY 2072/73, FY 2073/74 and 2074/75 are yet to be assessed by LTO.

5.6.2 Contingent Liability

	<i>Amount in NPR Million</i>		
	As at 16-Jul-19	As at 16-Jul-18	As at 15-Jul-17
Claims on Bank but not Accepted by the Bank			
Letter of Credit (Full Amount)			
a. Letter of Credit With Maturity Less than 6 Months	11,680	8,197	7,252
b. Letter of Credit With Maturity More than 6 Months	3,867	5,187	1,035
Rediscounted Bills			
Unmatured Guarantees/Bonds			
a. Bid Bonds	11,900	1,199	1,088
b. Performance Bonds		3,658	2,914
c. Other Guarantee/Bonds			
Unpaid Shares in Investment			
Forward Exchange Contract Liabilities	5,122	3,876	3,043
Bills under Collection	754	417	519
Acceptances and Endorsements	2,429	2,512	1,569
Underwriting Commitments			
Irrevocable Loan Commitments	14,001	11,905	13,058
Guarantees issued against Counter Guarantee of Internationally Rated Foreign Banks	1,269	5,761	5,368
Advance Payment Guarantees	3,724	1,563	1,630
Financial Guarantees	2	8	9
Contingent Liabilities on Income Tax	67	66	30
Unpaid Guarantee Claims			
Total	54,815	44,349	37,514



5.7. Related Party Disclosures

The Bank identifies its Board of Directors, Key Management Personnel comprising of the CEO and other executive officials and its Subsidiary Companies as the related parties under the requirements of NAS 24. The related parties of the Bank are listed below:

Particulars	Relationship
Laxmi Capital Market Limited	Subsidiary
Laxmi LaghubittaBittiyaSanstha Limited	Subsidiary
Shambhu Prasad Acharya	Directors
Dinesh Poudel	Directors
Raman Nepal	Directors
Swati Roongta	Directors
Vishwa Karan Jain	Directors
Ajay Bikram Shah, CEO	Key Management Personnel
Executive Committee Members (ECM)	Key Management Personnel

5.7.1 Board Member Allowances and Facilities

All members of the Board of Directors are non-executive directors and no executive compensation is paid to the directors. The directors are paid Meeting Fees for their attendances in meeting of the Board of Directors and other Board Level Committees. The Chairman of the Board of Directors is paid NPR 12,000 per meeting attended while other members of the board receive NPR 10,000 per meeting attended. In addition, the directors are reimbursed with telephone expenses of NPR 2,000 per month. Travelling expenses incurred for attending the meetings of the Board of Directors and other Board Level Committees are also reimbursed to the directors other than those based in Kathmandu.

The details of the compensations paid to the directors are as under:

Particulars	This Year (NPR)	Previous Year (NPR)
Board Meeting Fee	716,000	502,000
Audit Committee Fee	150,000	136,000
Risk Management Committee fee	170,000	96,000
Money Laundering Prevention Committee	110,000	52,000
Human Resource Committee Fee	40,000	16,000
Special Committee Fee	-	32,000
Other meeting expenses	211,065	210,806

5.7.2 Loans and Advances extended to Promoters:

The Bank has not extended any loans to promoters during the year.

5.7.3 Compensation Details for Key Management Personnel

Compensations paid to Key Management Personnel (which includes CEO and other executive officials) during the fiscal year is presented below. In addition, other non-monetary perquisites are provided to the Key Management Personnel as per the bank's Human Resource Policy and employment terms and conditions.

Particulars	Amount in NPR'000	
	This Year (NPR '000)	Previous Year (NPR '000)
Salary and Allowances		
CEO	12,354	12,116
Other Key Management Personnel	49,718	45,053
Total	62,072	57,169
Other Benefits*		
CEO	4,501	3,599
Other Key Management Personnel	14,212	11,968
Total	18,714	15,567
Post Employment Benefits**	-	-

*Other Benefits include Staff Bonus paid out of profit for previous year.

**Post employment benefits are actuarially determined on overall basis for all employees.

5.7.4 Transaction with Subsidiaries

Details of transactions between the bank and its subsidiary companies during the year are presented below.

Particulars	Amount in NPR'000			
	Laxmi Laghubitta Bittiya Sanstha Ltd		Laxmi Capital Market Ltd	
	This Year	Previous Year	This Year	Previous Year
Interest Expense	-	-	18,151	12,480
Interest Income	130,051	128,921	-	-
Sale of Services	-	-	2,360	600
Purchase of Services	-	-	-	1,840
Dividend received	42,350	23,100	30,000	19,285

Details of outstanding balances between the company and its subsidiaries as on 16th July 2019 are presented below:

Particulars	Amount in NPR'000			
	Laxmi Laghubitta Bittiya Sanstha Ltd		Laxmi Capital Market Ltd	
	This Year	Previous Year	This Year	Previous Year
Equity Investment	147,000	147,000	270,000	140,000
Deposit Liabilities	5,151	4,043	253,621	93,261
Loans to Subsidiaries	1,216,954	1,247,673	-	-

Subsidiaries include Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha Limited.



The bank has deputed its staff as Chief Executive Officer of its subsidiary Laxmi Capital Market Limited.

5.8. Merger and Acquisition

There are no merger or acquisitions transaction during the year.

5.9. Disclosure of material non-controlling interest

Particulars	Amount in Rs '000	
	Year ended 31 Ashadh 2076	Year ended 32 Ashadh 2075
Opening Balance	135,496	120,013
Profit for the year	32,876	26,250
Right Share issued	-	-
Premium on Share	-	-
Cash Dividend Paid	(19,105)	(10,768)
CSR Fund used	(1,180)	-
Closing NCI	148,087	135,496

Details of non-wholly owned subsidiaries that have material non-controlling interests

The table below shows details of non-wholly owned subsidiaries of the Group that have material non-controlling interests:

Name of Subsidiary	Place of incorporation and principal place of business	Amount in NPR '000			
		Proportion of ownership interests and voting rights held by non-controlling interests		Accumulated non-controlling interests	
		31 Ashadh 2076	32 Ashadh 2075	31 Ashadh 2076	32 Ashadh 2075
Laxmi Capital Market Limited	Nepal	-	-	-	-
Laxmi Laghubitta Bittiya Sanstha Ltd	Nepal	30%	30%	148,087	135,496

5.10. Additional Disclosures of non-consolidated entities

The Bank has two subsidiaries as at 16 July 2019, Laxmi Capital Market Limited and Laxmi Laghubitta Bittiya Sanstha, which are consolidated for the year ended 16 July 2019. There are no such entities which are required to be consolidated but not done during the year.

5.11. Events after reporting date

The Bank monitors and assesses events that may have potential impact to qualify as adjusting and/or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable.

There are no material events that have occurred subsequent to 16 July 2019 till the signing of this financial statement.

5.12. Non-Banking Assets

Non-Banking Assets (NBA) has been shown under investment property. It has been recognized at lower of fair value or amount due at the time of assumption of NBA.

Amount in NPR '000

Borrower Name	Date of assuming NBA	31 Ashadh 2076	32 Ashadh 2075	31 Ashadh 2074
Bal chandra/ Biva Poudel	2074-04-29	2,920	2,920	-
Kalpana Sitaula	2074-12-15	-	8,238	-
Shanker Nath Upreti	2074-12-19	-	7,290	-
Shyam Sundar Chyau Kheti Udhyog	2075-03-06	3,349	3,349	-
Rewati Raman/ Dirgha Kumari	2075-03-12	3,034	3,034	-
Pathivara Saw Mill	2075-03-19	-	6,618	-
Jyoti Jewellery	2075-03-19	6,040	6,040	-
New Jay Laxmi Gahana Griha	2075-08-04	12,248	-	-
R & D Traders	2075-09-05	2,406	-	-
New B.M Impex	2075-11-19	7,332	-	-
Total		37,329	37,489	-

5.13. Interest Income

Entire interest receivable on loans and advances as of year-end has been transferred to regulatory reserve as per NRB Directives. However, interest accrued as of 31 Ashad 2076 and collected after year end up to 30 Shrawan 2076 as per the NRB circular 27/075/76 amounting to NPR 65,709,426 has been deducted from the amount transferred to regulatory reserve during the FY 2018-19 as per NRB Directives. Interest income excludes NPR 28,763,787 on overdue loans and advances as per Guidelines on Recognition of Interest Income, 2019 issued by NRB.

5.14. Earnings per share

The Bank measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 Earnings per Share.

Particulars	Units	Year ended 16-Jul-19	Year ended 16-Jul-18
Profit attributable to equity shareholders (a)	NPR'000	1,590,074	1,181,091
Weighted average of number of equity shares used in computing basic earnings per share (b)		89,205,086	82,216,670
Basic and diluted earnings per equity share of Rs 100 each (a/b)	Rs	17.82	14.37
Revised basis earning per share	Rs.	17.82	13.24

As there is no potential ordinary shares that would dilute current earning of equity holders, basic EPS and diluted EPS are equal for the period presented. Revised basis earning per share has been adjusted retrospectively calculated based on para 64 of NAS 33.



5.15. Proposed Distributions (Dividends and Bonus Shares)

The Board of directors in its meeting dated November 3, 2019 has passed a resolution recommending for distribution of bonus shares (stock dividend) at 10% and cash dividend at 5% of paid up capital as at July 16, 2019. The Bank's paid up equity capital shall increase by NPR 892,050,864 upon approval of the resolution from Annual General Meeting.

5.16. Unpaid Dividends

As at the reporting date, unpaid dividend over five years amounts to as follows.

<i>Amount in NPR. '000</i>			
Particulars	As at 16 July 2019	As at 16 July 2018	As at 15 July 2017
Not collected for more than 5 years	-	-	3,909
Not collected up to 5 years	-	-	3,051
Total	-	-	6,960

5.17. Non-performing assets

The Bank's non-performing assets ratio stood at 1.11% as at balance sheet date. The total non-performing assets as at balance sheet date is NPR 849,109,047 and loan loss provision related to non-performing assets calculated as per NRB directives is NPR 472,810,561 which is 55.68% of NPA. Also, the total loan loss provision to NPA is 152.92%.

<i>Amount in NPR '000</i>				
Loan Category	This year	PY	Change	
			Amount	%
Performing Loan	75,933,789.60	61,196,754.00	14,737,035.60	24.08%
Pass Loans	74,406,946.03	60,243,781.00	14,163,165.03	23.51%
Watch list Loans	1,526,843.57	952,973.00	573,870.57	60.22%
Non-performing Loans	849,109.05	800,187.00	48,922.05	6.11%
Restructured/ Rescheduled Loans	250,084.66	71,180.00	178,904.66	251.34%
Substandard Loans	187,919.93	293,160.00	(105,240.07)	-35.90%
Doubtful Loans	46,882.47	161,787.00	(114,904.53)	-71.02%
Loss Loans	364,221.99	274,060.00	90,161.99	32.90%
Gross Loans and Advances	76,782,898.65	61,996,941.00	14,785,957.65	23.85%

5.18. Loans Written Off

The Bank has written off loans amounting total NPR 61,814,345 during the year FY 2075-76. The amount has been presented as non-operating expense under schedule 4.40 in Statement of Profit of Loss. The details of loans written off during the year are as follows:

Borrower Name	Amount	Borrower Name	Amount
Aarati Adhikari	54,014.10	Mina Rana Magar	11,140.15
AM To PM Media Service	45,181.19	Mukti Sunwar	15,452.43
Amit Shrestha	22,963.66	Muna Devi Thapa	11,140.15
Ananda Adhikari	28,164.44	New BM Impex	2,773,589.10
Anjani Kumar Karn	16,086.99	Om Laxmi Jewlars	4,707,672.31
Bahadur Lopchan Lama	4,259.92	Padam Raj Khanal	45,070.45
Baijnath Chaudhary	8,621.91	Pooja Amatya	259,012.00
Basandhara Rayamajhi	42,376.05	Pradip Kandel	1,662,815.14
BhimBdr Uchai Thakuri	11,140.15	Rabin Magar	727,785.11
Birsibng Tamang	52,753.85	Rajendra Maharjan	69,341.78
Bishwo Nath Ghimire	27,007.08	Ram Babu Ghimire	49,744.86
Chandra Kala Gurung	11,140.15	Ram Bahadur Tamang	24,414.18
Deepak Babu Ghimire	49,744.86	Renuka Ghimire	52,753.85
Dhan Kumari Rana	11,140.15	Rewati Raman Sapkota	3,211,861.67
Eastern Textile	25,276,036.38	Rom Prasad Dhakal	4,388,044.65
Ganga Bahadur Khadka	3,342,819.48	Sandeep Kumar K C	37,822.40
Ghanashyam Shrestha	13,934.20	Sangita Dawadi	52,753.85
Gir Bdr Sunwar	18,488.78	Sangita Tamang	6,116.94
Gopal Kumar Kharal	3,969,355.18	Sanjay Shrestha	244,801.52
Hari Kumar Rai	11,140.15	Sanu Kaji Sudarshandhari	12,049.73
Jagati Maya Shrestha	17,137.02	SaraswotiThakuri	11,140.15
Jamuna Gaire	2,919.78	Shankarnath Upreti	3,053,520.82
Jay Karki	10,938.71	Shir Maya Karki	49,744.86
Jay Raj Pant	8,843.80	ShovaPaudel	54,014.10
Kalpana Devi Khana(Tiwari)	46,293.80	Subha Laxmi Stores	2,813,736.21
Kalpana Rayamajhi	32,183.05	Suraj Kumar Shrestha	23,175.97
Laxman Kumar Timalena	4,170,706.34	Surendra Kumar Lama Tamang	5,890.09
Madhav Pd Wagle	54,014.10	Tirtha Kumari Uchai Thakuri	12,593.64
Menaka Karki	49,744.86	Uddhav Shrestha	17,996.67
		Grand Total	61,814,344.91



5.19. Concentration of Deposits, Loans & Advances and Contingents

Amount in NPR Million

Particulars	Loans & Advances and Bills Purchased		Deposits & Borrowings		Non-Funded	
	CY	PY	CY	PY	CY	PY
Total Amount Outstanding	76,782	60,983	85,827	67,735	54,815	44,349
Highest Exposure of a Single Unit	1,914	1,740	2,596	2,079	2,533	2,699
Concentration of exposure	2.49%	2.85%	3.02%	3.06%	4.62%	6.08%

* CY= Current Year, PY = Previous Year

For the calculation of concentration, loans and advances is total loans extended to the customers except staff loans and interest accruals on loans and the deposits is total deposits from the customers excluding interest payables.

Single Obligor Limit and Sector-wise Limit (Directive No. 3) for both funded and non-funded are within the limit as prescribed by NRB directives.



5.20. Principal Financial Indicators

Particulars	Indicators	F. Y.		F. Y.		F. Y.	
		2071/2072*	2072/2073*	2073/2074	2074/2075	2075/2076	
1. Percentage of Net Profit/Gross Income	%	28.76%	36.62%	38.27%	35.79%	36.93%	
2. Earnings Per Share	NPR	19.42	27.15	21.77	14.37	17.82	
3. Market Value per Share	NPR	400.00	876.00	390.00	258.00	226.00	
4. Price Earning Ratio	Ratio	20.60	32.26	17.91	17.96	12.68	
5. Dividend on share capital (Bonus share + Cash dividend)	%	0.00%	38.00%	10.00%	8.50%	10.00%	
6. Cash Dividend on share capital	%	0.00%	0.00%	0.53%	0.45%	5.00%	
7. Interest Income/Loans & Advances and Investments	%	7.83%	7.16%	8.98%	10.95%	11.72%	
8. Employee Expenses/Total Operating Expenses	%	45.84%	47.33%	44.78%	45.21%	46.91%	
9. Interest Expenses on Total Deposits and Borrowings	%	4.83%	4.25%	5.56%	7.31%	7.33%	
10. Exchange Fluctuation Gain/Total Income	%	8.32%	7.85%	7.63%	8.68%	8.41%	
11. Staff Bonus/ Total Staff Expenses	%	17.75%	23.28%	30.44%	31.04%	28.14%	
12. Net Profit/Loans & Advances	%	1.52%	1.88%	2.10%	2.08%	2.30%	
13. Net Profit/ Total Assets	%	1.04%	1.35%	1.52%	1.55%	1.66%	
14. Total Credit/Deposit	%	78.91%	83.81%	89.20%	93.79%	95.30%	
15. Total Operating Expenses/Total Assets	%	1.48%	1.38%	1.64%	1.71%	1.97%	
16. <u>Adequacy of Capital Fund on Risk Weightage Assets</u>							
a. Core Capital	%	9.17%	9.79%	12.43%	11.32%	11.01%	
b. Supplementary Capital	%	1.65%	1.36%	1.15%	1.11%	0.82%	
c. Total Capital Fund	%	10.81%	11.15%	13.58%	12.43%	11.83%	
17. Liquidity (CRR)	%	12.59%	7.17%	7.32%	6.57%	5.59%	
18. Non Performing Loans/Total Loans	%	1.30%	0.80%	0.93%	1.29%	1.11%	
19. Weighted Average Interest Rate Spread	%	3.00%	2.91%	2.49%	3.64%	4.40%	
20. Base Rate	%	7.90%	6.77%	10.33%	11.48%	10.31%	
21. LCY Interest Spread (Calculated as per NRB Directive)	%	4.08%	3.84%	3.39%	4.13%	4.37%	
22. Net Worth Per Share	NPR	177.36	185.88	140.76	135.71	141.80	
23. Total Employees	Number	466	531	693	750	1,018	

*Figures for FY upto 2072/73 are as per previous GAAP



5.21. Reserves

5.21.1. General Reserve

The movement in general reserve during the year is as follows:

	<i>Amount in NPR '000</i>
Opening Balance	1,171,231
Transfer as per BAFIA	318,015
Closing balance	1,489,246

As required by Section 44 of Banks and Financial Institutions Act, 2073 (BAFIA), 20% of the current year's net profit amounting to NPR 318,014,855 (Previous Year NPR 236,218,185) has been transferred to General Reserve.

5.21.2. Exchange Fluctuation Reserve

As per Section 45 of the Banks and Financial Institutions Act 2073, A bank or financial institution carrying on foreign exchange business shall make necessary accounts adjustments in the profit and loss account of the revaluation profits earned as a result of fluctuations in the exchange rates of foreign currencies, other than the Indian currency, every year at the end of the same fiscal year. While making such accounts adjustment in the profit and loss account, if revaluation earning has been made in any fiscal year, at 25% per cent of such profits shall be credited to the exchange equalization fund. The bank during the FY has transferred NPR 309,757 to the exchange equalization reserve. The movement during FY in the exchange equalization reserve is as follows:

	<i>Amount in NPR '000.</i>
Opening Balance	29,552
Add: Transfer during the period	309
Closing Balance	29,861

5.21.3. Debenture Redemption Reserve

As per the Clause 5 of NRB directive 6, licensed institutions are required to maintain a capital redemption reserve in respect of debenture liability.

As the Bank has debenture outstanding of NPR 400 million namely "8% Laxmi Bank Debentures, 2076" having maturity period of seven years.

	<i>Amount in NPR '000.</i>
Opening Balance	240,000
Add: Transfer during the period	80,000
Closing Balance	320,000

5.21.4. Investment Adjustment Reserve

Investment Adjustment Reserve as at 31st Ashad 2076 (16 July 2019) stands at NPR 100,000 containing NPR 100,000 towards investment in unlisted shares of Prabhu Capital Limited. In the current year, investment adjustment reserve amounting to NPR 216,640,384, corresponding to difference between cost and market price of investment available for sale in case of the investment whose market value is less than cost, has been transferred to Retained earnings. During the year, AFS investments are marked to market on a regular basis and the difference is adjusted through profit and loss and OCI reserve.

5.21.5. Corporate Social Responsibility

As per the NRB directive no. 6.16 on the Corporate Social Responsibility, the Bank has allocated 1% of the net profit of current fiscal year for CSR activities. CSR expenses NPR 10,001,822 incurred during the year has been charged to Statement of Profit and Loss Account and the corresponding amount has been transferred from CSR Reserve to Retained Earnings.

	<i>Amount in NPR '000</i>
Opening Balance	12,429
Transfer to Reserve	15,901
Expense during the year	10,002
Closing balance	18,328

5.21.6. Employees Training Fund

As per NRB Directive No. 6, the bank is required to spend at least 3% of total personnel expenses in training and skills development of its employees. Any deficit expenses on the minimum amount as above should be transferred to Employees Training Fund. During the year ended 31Ashad 2076, the bank has incurred NPR 20,496,914 towards training and development of its employees which is more than 3% of total personnel expenses for FY 2074-75. Hence, no transfer is required to Employees Training Fund for the year.

	<i>Amount in NPR '000</i>
Personnel Expenses of 2074-75	586,315
3% of the total personnel expenses	17,589
Expense during the year	20,497
Reserve to be created	-



नेपाल राष्ट्र बैंक

बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं।

फोन नं.: ४४१९८०५, ७
फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np
Email: bsd@nrb.org.np
पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/१७/२०७६/७७

मिति : २०७६/०८/१०

लक्ष्मी बैंक लिमिटेड
हात्तीसार, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश गरिएको वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु.८९,२०,५०,८६४।०० (अक्षरेपी उनानव्वे करोड वीस लाख पचास हजार आठ सय चौसठ्ठी मात्र) बराबरको बोनस शेयर तथा रु.४४,६०,२५,४३२।०० (अक्षरेपी चौवालीस करोड साठी लाख पच्चिस हजार चार सय बत्तीस मात्र) बराबरको नगद लाभांश अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७५/७६ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न मात्र सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

१. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफुले धारण गरेको संस्थापक शेयर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन।
३. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्णरूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनुहुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

(मिलन राई)
उप-निर्देशक

बोधार्थ :

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, लक्ष्मी बैंक लिमिटेड।



नेपाल राष्ट्र बैंकको निर्देशनउपर व्यवस्थापनको जवाफ

१. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम तोकिएको सीमा भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनी नरहेको ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ३ बमोजिम तोकिएको सीमाभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफूले धारण गरेको शेयर धितो राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग नगरेको ।
३. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कतिपय कैफियतहरू सुधार भइसकेको, बाँकी सुधारको क्रममा रहेको तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाइएको ।



लक्ष्मी बैंक लिमिटेडको
प्रबन्धपत्रको प्रस्तावित संशोधनको तिन महले विवरण
(विशेष प्रस्ताव नं. १, २, २३ संग सम्बन्धित)

दफा/उपदफा	विद्यमान व्यवस्था	प्रस्तावित संशोधन	संशोधनको कारण
प्रबन्धपत्र तर्फ ५ (२)	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु. ८,९२,०५,०८,६४२/- (अक्षरेपी आठ अर्ब बयानबन्धे करोड पाँच लाख आठ हजार छ सय बयालिस मात्र) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ८,९२,०५,०८,६४२ (अक्षरेपी आठ करोड बयानबन्धे लाख पाँच हजार छयासी दशमलव बयालिस मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बैंकले तत्काल जारी गर्ने शेयर पूँजी रु. ९,८१,२५,५९,५०६/- (अक्षरेपी नौ अर्ब एकासी करोड पच्चिस लाख उनन्साठी हजार पाँच सय छ मात्र) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ९,८१,२५,५९,५०६ (अक्षरेपी नौ करोड एकासी पच्चिस हजार पाँच सय पन्चानबन्धे दशमलव शुन्य छ मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले
५ (३)	बैंकको तत्काल चुक्ता पूँजी रु. ८,९२,०५,०८,६४२/- (अक्षरेपी आठ अर्ब बयानबन्धे करोड पाँच लाख आठ हजार छ सय बयालिस मात्र) हुनेछ।	बैंकको तत्काल चुक्ता पूँजी रु. ९,८१,२५,५९,५०६/- (अक्षरेपी नौ अर्ब एकासी करोड पच्चिस लाख उनन्साठी हजार पाँच सय छ मात्र) हुनेछ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले



व्यवस्थापन

कार्यकारी समिति

		अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत		
		सुमेद भट्टराई उप प्रमुख कार्यकारी अधिकृत		
भुवल राई प्रमुख सञ्चालन अधिकृत	जिवन प्रकाश लिम्बु प्रमुख प्रविधि अधिकृत	राजिव सापकोटा प्रमुख - संस्थागत बैकिङ्ग तथा व्यवसाय विकास	सञ्जिव राज जोशी प्रमुख - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन	अमित सिंह कार्की प्रमुख - पूर्वाधार तथा प्रोजेक्ट
दिपेश अमात्य प्रमुख - रिटेल फाइनेन्सियल सर्भिस	पियूष राज अर्याल प्रमुख वित्तीय अधिकृत	मनिष राजकूवर प्रमुख - कर्पोरेट बैकिङ्ग	भारती पाण्डे प्रमुख- रणनीति तथाबजार	अभय राज शर्मा प्रमुख -जोखिम व्यवस्थापन इकाई

अमित शर्मा प्रमुख - मानव संशाधन	अनिता उपाध्याय प्रमुख - अनुपालना	अनुप श्रेष्ठ प्रमुख - रिटेल एसेट्स	अभिष आचार्य प्रबन्धक - वित्त तथा कोष
विवेक पोखरेल सिष्टम एडमिनिस्ट्रेटर	विभु विक्रम पन्त वरिष्ठ सम्पर्क प्रबन्धक - कर्पोरेट बैकिङ्ग	चाँदनी भा प्रमुख - ट्रेड अपरेशन	दिपेन्द्र भारती सुरक्षा प्रबन्धक
दिपेश चालिसे प्रबन्धक - वित्तीय नियन्त्रण	केमी गोर्खाली प्रमुख - डेभलपमेन्ट अर्गनाइजेशन तथा सानेपा शाखा	महेश भण्डारी प्रबन्धक - क्रेडिट अपरेशन्स	ममता पराजुली वरिष्ठ सम्पर्क प्रबन्धक - कर्पोरेट बैकिङ्ग
मनोहर राज उप्रेति प्रमुख - आन्तरिक लेखापरिक्षण	पूजा शाह प्रमुख - प्राइभेट बैकिङ्ग तथा रिटेल शाखा	रविन श्रेष्ठ प्रमुख - मिड मार्केट	रजित पौडेल प्रबन्धक - रिक्भरी तथा कलेक्सन
सञ्जिव कुमार सिंह प्रबन्धक - अपरेशन	सञ्जिव श्रेष्ठ प्रमुख - सेन्ट्रल अपरेशन	सौरभ कुमार गौतम प्रबन्धक - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन	शिशु जोशी प्रमुख - व्यवसाय विकास तथा रिटेल शाखा
सुगत मानन्धर प्रमुख - कर्जा - कर्पोरेट	सुमन प्रसाद गेलाल प्रमुख - कार्ड तथा डिजिटल च्यानल सञ्चालन	टुकनाथ खनाल प्रबन्धक - स्पेशल एसेट्स	उमेश राज नेवा प्रमुख - कर्जा - रिटेल फाइनेन्सियल सर्भिस



प्रादेशिक कार्यालय तथा प्रमुखहर

१. शम्भु राठी	प्रदेश नं. १	इटहरी, सुनसरी
२. उज्ज्वल घिमिरे	प्रदेश नं. २	बर्दिबास, सिन्धुली
३. उज्ज्वल वैद्य	प्रदेश नं. ३	बनेपा, काभ्रे
४. सन्दिप मानन्धर	गण्डकी प्रदेश	पोखरा, कास्की
५. सिद्ध बहादुर भण्डारी	प्रदेश नं. ५ (पश्चिम)	नेपालगञ्ज, बाँके
६. ओम प्रकाश कँडेल	प्रदेश नं. ५ (पूर्व)	बुटवल, रुपन्देही
७. शैलेन्द्र राज पाण्डे	कर्णाली प्रदेश	विरेन्द्रनगर, सुर्खेत
८. दिवाकर दत्त जोशी	सुदुर पश्चिम प्रदेश	धनगढी, कैलाली

शाखा कार्यालय तथा प्रमुखहर

प्रदेश नं. १

१. सुवास राज सुवेदी	: विराटनगर, मोरङ	२. नवराज बस्तेत	: दमक, भूपा
३. विकास ओली	: इटहरी, सुनसरी	४. आकाश राई	: धरान, सुनसरी
५. ज्योति ह्याङ्ग राई	: हिले, धनकुटा	६. बुद्धी शेखर तिवारी	: विर्तामोड, भूपा
७. प्रदिपदाहाल	: इलाम	८. रमेश बस्नेत	: भोजपुर
९. सन्दिप अधिकारी	: गाईघाट, उदयपुर	१०. महेश कार्की	: सिद्धिचरण, ओखलढुङ्गा
११. अकुर आचार्य	: फिदिम, पाँचथर	१२. युवराज कोइराला	: फुङ्लिङ्ग, ताप्लेजुङ्ग
१३. अरुण केसी	: भोक्राहा, सुनसरी	१४. रमेश कटवाल	: बेलबारी, मोरङ
१५. विमला निरौला	: पाथिभरा याङवाराक, ताप्लेजुङ्ग	१६. सन्दिप बाँनिया	: सिदिङ्वा, ताप्लेजुङ्ग
१७. विवेक राजभण्डारी	: थुलुङ्गदुधकौशिका, सोलुखुम्बु	१८. प्रयास अधिकारी	: सल्लेरी, सोलुखुम्बु
१९. ऐन्जेला प्रधान	: तिनपैनी, मोरङ	२०. अनिरोध श्रेष्ठ	: रंगेली, मोरङ
२१. राजीव श्रेष्ठ	: काकडभिट्टा, भूपा		

प्रदेश नं. २

२२. अमितेश कुमार यादव	: वीरगञ्ज, पर्सा	२३. राजिव कुमार भा	: जनकपुर, धनुषा
२४. सुदेश कुमार कार्की	: बर्दिबास, महोत्तरी	२५. सञ्जय यादव	: जलेश्वर, महोत्तरी
२६. विकास कार्की	: लहान, सिराहा	२७. सुमन दत्त	: जितपुर, बारा
२८. दिनेश कार्की	: लालबन्दी, सर्लाही	२९. रञ्जित पजियार	: मनरा, महोत्तरी
३०. प्रकाश चन्द्र पोखरेल	: कलैया, बारा	३१. राजु न्यौपाने	: बलानविहल, सप्तरी
३२. अमित कुमार कर्ण	: राजविराज, सप्तरी		

प्रदेश नं. ३

३३. जयेन्द्र बादे	: बनेपा, काभ्रे	३४. अमित अधिकारी	: हात्तिसार, काठमाडौं
३५. सुरिना शाक्य	: पुल्लोका, ललितपुर	३६. पुरुषोत्तम पुडासैनी	: नारायणगढ, चितवन
३७. सविता मूल	: टेकु, काठमाडौं	३८. सलिल भट्टराई	: न्युरोड, काठमाडौं
३९. सविना बास्कोटा	: नयाँवानेश्वर, काठमाडौं	४०. शुभना राणा	: भाटभटेनी, काठमाडौं
४१. प्रतेश केसी	: महाराजगञ्ज, काठमाडौं	४२. नविनश्रेष्ठ	: लगनखेल, ललितपुर
४३. सन्तोष कँडेल	: पर्सा, चितवन	४४. स्नेहा तुलाधर	: सुकेधारा, काठमाडौं
४५. निशेष श्रेष्ठ	: चरिकोट, दोलखा	४६. सुजन कार्की	: खाडिचौर, सिन्धुपाल्चोक
४७. अमिता रायमाझी	: महाकाल, काठमाडौं	४८. रवि श्रेष्ठ	: सल्लाघारी, भक्तपुर
४९. भुवन कुमार कोइराला	: हेटौडा, मकवानपुर	५०. प्रितेश श्रेष्ठ	: सामाखुशी, काठमाडौं
५१. भावना शाह राणा	: खुसिबु, काठमाडौं	५२. सोहन ताम्राकार	: कलंकी, काठमाडौं
५३. नरेश देउजा	: कौशलटार, भक्तपुर	५४. पवन सापकोटा	: चौतारा, सिन्धुपाल्चोक
५५. प्रमोद चौलागाईं	: पाँचखाल, काभ्रे	५६. सुमन मानन्धर	: भकुन्डेवेशी, काभ्रे



५७. बाबुजी थापा	: हाकिमचोक, चितवन
५९. शम्भुजीत भैला	: मन्थली, रामेछाप
६१. हेम कुमार मिश्र	: खाँडादेवी, रामेछाप
६३. अक्षयमान अमात्य	: सानेपा, ललितपुर
६५. जेविना श्रेष्ठ	: पेप्सिकोला, काठमाडौं
६७. निश्व राज गोर्खाली	: किर्तिपुर, काठमाडौं
६९. रेणु शाक्य	: इमाडोल, ललितपुर
७१. दिनेश अधिकारी	: चनौली, चितवन
७३. समोनी जोशी	: चापागाउँ, ललितपुर
७५. निशान्त राज कोलाक्षपति	: तहाचल, काठमाडौं

५८. श्रद्धा शाह	: पुरानो वानेश्वर, काठमाडौं
६०. अमित लिगल	: कमलामाई, सिन्धुली
६२. अनिलकुमार बडाल	: लिसंखुपाखर, सिन्धुपाल्चोक
६४. शिशिर भण्डारी	: मनमैजु, काठमाडौं
६६. ममता जोशी	: हाँडीगाउँ, काठमाडौं
६८. एकता श्रेष्ठ	: बौद्ध, काठमाडौं
७०. राजेश गिरी	: मेलम्ची, सिन्धुपाल्चोक
७२. चाँदनी तुलाधर	: भैसेपाटी, ललितपुर
७४. रचना तुलाधर	: कपन, काठमाडौं

गण्डकी प्रदेश

७६. सन्दिप मानन्धर	: पोखरा, कास्की	७७. नमराज बराल	: पोखरा औद्योगिक क्षेत्र, कास्की
७८. सुर्य बहादुर रानाभाट	: वालिङ्ग, स्याङ्गजा	७९. दिपेन्द्र श्रेष्ठ	: दमौली, तनहुँ
८०. गणेश बहादुर कार्की	: बुर्तीवाङ्ग, बागलुङ्ग	८१. मणी प्रसाद बस्याल	: गल्याङ्ग, स्याङ्गजा
८२. राजु भण्डारी	: बागलुङ्ग	८३. सुनिता राणा	: चिप्लेढुङ्गा, पोखरा
८४. सुमन तिम्सिना	: म्याग्दे, तनहुँ	८५. भोजराज सुवेदी	: अमरसिंह, पोखरा

प्रदेश नं. ५

८६. सन्तोष सापकोटा	: भैरहवा, रुपन्देही	८७. सिद्ध बहादुर भण्डारी	: नेपालगञ्ज, बाँके
८८. स्वयम राजपौगेली	: बुटवल, रुपन्देही	८९. अर्पण श्रेष्ठ	: तौलिहवा, कपिलवस्तु
९०. रिमा मल्ल	: कोहलपुर, बाँके	९१. पदम कुमार केसी	: घोराही, दाङ
९२. शावनी पन्थी	: लमही, दाङ	९३. मिलन पन्त	: रामपुर, पाल्पा
९४. अजयकुमार पाण्डे	: मणिग्राम, रुपन्देही	९५. विराट बहादुर भण्डारी	: तिनाउ, पाल्पा
९६. अरुण श्रेष्ठ	: रजहर, नवलपरासी	९७. विक्रम डाँगी	: गुलरिया, बर्दिया
९८. सरोज कुमार चौधरी	: तुलसीपुर, दाङ	९९. प्रकाश पन्त	: भुमही, नवलपरासी
१००. अविन बजिमय	: भिमिरेबार, नवलपरासी	१०१. नितेश श्रेष्ठ	: गोरूसिंगे, कपिलवस्तु
१०२. विकास श्रीवास्तव	: पकडी, कपिलवस्तु		

कर्णाली प्रदेश

१०३. सरोज केसी	: श्रीनगर, सल्यान	१०४. पदम बहादुर केसी	: मुसिकोट, रुकुमपश्चिम
१०५. शैलेन्द्र राज पाण्डे	: विरेन्द्रनगर, सुर्खेत	१०६. सुधिर शाह	: चौरभहारी, रुकुमपश्चिम
१०७. आकाश बाबु सिंह	: खलङ्गा, जाजरकोट	१०८. केशव विक्रम सेन	: सल्लीबजार, सल्यान
१०९. सिर्जन थापा	: सिम्टा, सुर्खेत	११०. मनोज कुमार बस्नेत	: ढोरचौर, सल्यान
१११. रुप्सिला डाँगी	: त्रिवेणी, रुकुमपश्चिम	११२. राजन केसी	: बाँफीकोट, रुकुमपश्चिम
११३. विकास क्षेत्री	: चौकुने, सुर्खेत	११४. जीवन भण्डारी	: छिन्चु, सुर्खेत

सुदूर पश्चिम प्रदेश

११५. दिवाकर दत्तजोशी	: धनगढी, कैलाली	११६. इन्द्र बहादुर शाही	: महेन्द्रनगर, कञ्चनपुर
११७. विनित विक्रम सिजापति	: अमरगढी, डडेल्धुरा	११८. प्रकाश जोशी	: भलारी, कञ्चनपुर
११९. सुरेन्द्र प्रसाद कपाडी	: बौनिया, कैलाली	१२०. धनबहादुर कुँवर	: लेकम, दार्चुला

प्रवेश-पत्र

शेयरधनीको नाम: शेयरधनी नं.

शेयर प्रमाण-पत्र नं./डिम्याट नं.: शेयर संख्या

शेयरधनीको दस्तखत:

(मिति: २०७६/०९/०६ गते आईतबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र)

द्रष्टव्य:

१) शेयरधनीहरूले माथि उल्लेखित सम्पूर्ण विवरण अनिवार्य रूपमा भर्नुहोला ।

२) सभा कक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र प्रस्तुत गर्न अनिवार्य छ ।



कम्पनी सचिव



साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदन

(प्रोक्सी फारम)

श्री सञ्चालक समिति

लक्ष्मी बैंक लिमिटेड

हात्तीसार, काठमाडौं

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने

म/हामी ले लक्ष्मी बैंक लिमिटेडको शेयरवालाको

हैसियतले मिति २०७६/०९/०६ गते आईतबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभामा स्वयं उपस्थित

भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन तथा मतदान गर्नको लागि

जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने त्यस बैंकको शेयरधनी

श्री लाई मेरो/हाम्रो प्रतिनिधि

मनोनित गरी पठाएको छु/छौं ।

निवेदक

दस्तखत:

नाम:

ठेगाना:

जम्मा शेयर कित्ता:

शेयरधनी नं.:

प्रमाण-पत्र नं./डिम्याट नं.:

कित्ता नं. देखि सम्म

मिति:

द्रष्टव्य:

१) यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा पेश गरी

सक्नु पर्नेछ ।

भविष्य आफ्नै हातमा

जिठमेवार भई बचत गर्न **ORANGE SAVINGS**



बचत राम्रो हो ।

रु. २,०००,००० सम्मको व्यक्तिगत दुर्घटना बीमा



स्वातावाला व्यक्तिको लागि
रु. १,०००,०००* सम्मको

स्वातावालाको श्रीमान् वा श्रीमतीको लागि
रु. १,०००,०००* सम्मको



वार्षिक रु. १००,०००*
सम्मको स्वास्थ्य बीमा
(अस्पताल गर्नामा मात्र)



निःशुल्क
इन्टरनेट बैंकिङ्ग*



निःशुल्क
मिजा डेविड कार्ड*



निःशुल्क
मोबाइल बैंकिङ्ग*

*सर्वहल लागू हुनेछैन

लक्ष्मी छ, लक्ष्मी बैंक छ

01-4441867

www.laxmibank.com

Connect with us



लक्ष्मी बैंक



कार्ड



मोबाइल



एटीएम

सुविधाजनक
बैंकिङ्ग
तपाईं छाव्नुहोस्,
कसरी, कहिले र कहाँ



शाखा



इन्टरनेट



लक्ष्मी बैंक